

# कृषि

द्वे-मासिक

## सम्पादक मण्डल

### अध्यक्ष

श्री टेक बहादुर थापा

### सदस्यहरु

डा. भरत प्रसाद उपाध्याय

डा. प्रभाकर पाठक

डा. श्री उत्तम कुमार भट्टराई

श्री सीताराम तिमिल्सीना

श्री भोलामान सिंह बस्नेत

### सदस्य सचिव तथा प्रधान सम्पादक

श्री शंकर प्रशाद पाण्डे

### वरिष्ठ सम्पादक

श्री टिका राम मुलिचा

### सम्पादक

श्री प्रदीप ठाकुर

श्री राजु घिमि

### डिजाइन, छपाई र वितरण व्यवस्थापन

श्री प्रदीप ठाकुर

### कम्प्युटर टाइप

श्री काजी रत्न महर्जन

श्रीमती गंगा देवी श्रेष्ठ

### फोटो

श्री माधव प्रसाद श्रेष्ठ

श्री देव राज गौली

### छपाइ

उत्तम / जीवन

### वितरण

श्री शम्भु सिलवाल

श्री कपिल सुवेदी

## सम्पादकीय

धान काटि सकेपछि लगाईने हिँडेबालीहरु विशेषजारि गाहुँ खेतीगर्ने र तराई तथा मध्यपहाडी क्षेत्रमा आलु खेतीगर्ने प्रमुख समयपनि यही नै हो। हिँडेबालीहरुमा यी दुई बाली खाद्य सुरक्षा र आय आर्जनका दृष्टिकोणले पनि महत्वपूर्ण रहेका छन्। यी दुई बालीको उत्पादन बढाउन सकेमा धान खेतीमा हुन गएको नोकसानीलाई केही मात्रामा भने पनि घटाउन सकिन्छ। मसिंरको पहिलो हप्ता भित्रमा गाहुँ छर्न सकिएन भने यस पछि लगाईएको गाहुँको उत्पादन घट्दै जानछ। त्यसैले समयमा नै गाहुँ लगाउने तर्फ सबै कृषकहरुले द्यान दिन जरुरी हुन्छ।

जबसम्म कृषिलाई बजारको माग अनुरूप उत्पादन गर्ने परिपाटी ल्याउन सकिन्न तबसम्म हाँगो कृषि व्यबसायिक हुन सक्दैन। व्यबसायिक हुन नसकेको कुनै पनि पेशाले सफलता प्रदान गर्ने भन्दा पनि जेनेतेन बाँच्ने काम मात्र गर्न सक्दछ। आजको सचेत उपभोक्ताहरुको माग गुणस्तरीय उत्पादननै हो। त्यसैले कृषि प्रविधिकहरु आफ्नो कार्यलाईपनि स्तरीय बनाउदै कृषकहरुलाई स्तरीय बस्तु उत्पादन गरी व्यबसायिक कृषक बन्न प्रेरित गर्नु परेकोछ।

हिँडेबालीहरुको खेती गर्दा कतिपय कृषकहरुले बजारको मागलाई चिन्न नसकेको देखिन्छ विशेष गरि तरकारी खेती गरिरहेका कृषकहरुको गुनासो उत्पादी तरकारीले बजार पाउन नसकेको भन्ने रहेको र बिक्री गर्न सकेपनि न्यूनतम मूल्य पनि हासिल गर्न नसकेको भन्ने रहेको छ। हाँगो देशमा शहरी क्षेत्रको विकासकम भएको र शहरमा बसोबास गरिरहेहरुको पनि देशमा भएको राजनैतिक औस्थरताले गर्दा आर्थिक गतिविधिहरु संकूचन हुन गै आय बढ्न नसकेकाले उपभोगमा पनि असर परिहेको छ। यसले गर्दा जुन रूपमा तरकारीहरुको माग बढ्नु पर्ने हो त्यो हुन सकेको देखिन्दैन। यस समयमा कृषकहरुले हिँडेबालीको खेतीगर्दा तिनिहरुको बाली संरक्षणमा बढी द्यान दिनुपर्ने हुन्छ।

यस अकम्मा कृषि प्रसार कार्यक्रममा एकिकृत बाली शत्रुजीव व्यवस्थापन कार्यक्रम (आई. पि. एम.), चल्ला व्यवस्थापन, अण्डासञ्चय विधि, बाली संरक्षणको लागि स्थानिय भौल बनाउने बिधि, लुकेको सरपदा, बोराईलर कुखुरापालन, रहर खेती, माछा भूराको समूचित आहार जु प्लान्टन र त्यसको उत्पादन प्रविधि, जिवाणु मल तथा कृषिमा यसको उपयोग, नयाँ नेपालमा नयाँ बाली संरक्षण पँद्रहती, एमिएन इनफ्ल्यूएन्जा संग मिल्दा जुल्दा अन्य रोगहरु, कृषि विकासका लागि सुशासन, विषयक लेखहरु समेतीएका छन्।

## \* यस अङ्गमा \*

वर्ष ४५ कार्तिक/मंसीर २०८५, अङ्ग-४

कृषि विकासका लागि सुशासन.....	१
विष्णु पौडेल	
नयाँ नेपालमा नयाँ वाली शंरक्षण पद्धती.....	५
डा. युवकर्धज जी.सी.	
गोइलर कुखुराको परिचय, नेपालमा पाइने जातहरु र एकदिने चलाको व्यवस्थापन.....	८
डा. सुरेन्द्र कार्की	
वनस्पतिक तथा जडीबुटीजन्य विषादी (हमाल भौल).....	१०
विनोद हमाल	
एभिएम इनफ्ल्यूएन्जा संग मिल्दा जुल्दा रोगहरु (Differential Diagnosis).....	११
डा. करुना शर्मा	
आलुवाली एक लुकेको सर्पदा.....	१५
विष्णुदत्त अवस्थी	
जीवाणु भल तथा कृषिमा यसको उपयोगिता.....	१८
सानु केशरी बजाचाय	
माछा भुराको समुचित आहारा जुप्लाङ्गठन र त्यसको उत्पादन प्रविधि.....	२०
मो. इकबाल हुसैन	
रहर खेती प्रविधि.....	२३
कृष्ण प्रसाद धिताल	
एक गाउँ एक उत्पादन.....	२६
होम राज विष्ट	
साना चल्ला मर्ने समस्या.....	२८
रमेश अधिकारी	
कृषि प्रसार कार्यक्रममा एककित बाली शत्रुजीव व्यवस्थापन कार्यक्रम (आई. पि. एम).....	३१
टीकाराम मुलिचा	
अण्डा भण्डारण विधि.....	३६
रमेश नारायण शर्मा	
गतिविधि.....	३७
प्रदीप ठाकुर	

## कृषि विकासका लागि सुशासन

- विष्णु पौडेल  
शाखा अधिकृत  
कृषि विभाग

कृषि भन्नाले माटोमा गरिने खेती प्रणालीलाई जनाउँदछ। जस अन्तर्गत बालीनालीको उत्पादन, पशुपञ्चीको पालन तिनीहरुको व्यवस्थापन र बजारीकरणसम्मका सम्पूर्ण क्रियाकलापहरु पर्दछन्। विश्वका विकासोन्मुख राष्ट्रहरुको आयश्रोतको मुख्य हिस्सा कृषि क्षेत्रले ओगटेको हुन्छ, तर ती देशहरुमा कृषि सम्बन्धि प्रयाप्त ज्ञान, सीप, क्षमता र दक्षताको अभावमा बालीनालीको छनौटमा अनुपयुक्तता, वातावरणीय प्रतिकूलता, भौतिक पूर्वाधारको अभाव, शुद्ध, प्रयाप्त र स्वस्थ मल, बीउको अभाव, विषादीको प्रयोगमा अप्रभावकारिता, अप्रयाप्तता र अनुपयुक्त खाना खाने (Food habite) प्रवृत्तिजस्ता विशेषताहरु विद्यमान रहने हुँदा ती देशहरुले न त यस क्षेत्रको उत्पादन एवं उत्पादकत्वमा राम्रो प्रगति गर्न सकेका छन् न त आफ्नो आर्थिक, सामाजिक स्थितिमा सुधार ल्याउँदै राष्ट्रको समवृद्धी र मर्यादामा दब्बो टेवा नै पुऱ्याउन सकेका छन्। त्यसैले तेसो मुलुकका कृषि सम्बद्ध व्यक्तिहरु/किसानहरु गरिबीका प्रयाय भएका छन्।

थोरै लगानी, कम ज्ञान, सीप, क्षमता, कम समय र कम मेहनतबाटै र आफै घरपरिवारका सदस्यहरुबाट सञ्चालन गर्न सकिने व्यवसाय भएका कारण विश्वका करीब २०% जनसंख्या यस क्षेत्रमा सक्रियरूपले सहभागी छन्। तर लामो समयमै पनि व्यक्ति, यस क्षेत्रको समय सापेक्ष विकास हुन नसकदा उनीहरुका मेहनतहरु त्यसै खेर गईरहेका छन्। जसबाट लामो समयसम्मै पनि व्यक्ति, समाज र राष्ट्रले आर्थिक, सामाजिक एवं प्राविधिक रूपले अग्रगामी छलाड मार्न नसकी वैदेशिक औपनिवेसिकता, असमानता, शोषण र पछौटेपनका शिकार हुन वाध्य यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन कृषि क्षेत्रको विकास र विस्तार मा राष्ट्रको ध्यान विशेषरूपले केन्द्रित गर्दै अघि बढ्नु पर्दछ। जस अन्तर्गत देहायका क्रियाकलापहरु महत्वपूर्ण हुन्छन्।

**१. उत्पादन एवं उत्पादकत्व अभिवृद्धि :-** उत्पादन बढाउनका लागि सबभन्दा पहिले आधुनिक र उपयुक्त प्रविधि, शुद्ध स्वस्थ मल, बिउ र विषादीको प्रयोग गर्दै उपयुक्त खेती प्रणालीको विकास गरी माटोको गुणस्तरमा सुधार गरी बाली संरक्षणका माध्यमहरुलाई चौतर्फी रूपमा अघि बढाउने।

**२. प्रविधि विकास :-** प्रविधिले कुनै पनि काम कारबाहीलाई छिटो छिरितो, मितव्ययी र प्रभावकारी बनाउने मात्र नभई उत्पादन एवं उत्पादकत्वमा नै अभिवृद्धि ल्याउँदछ। जसका लागि नयाँ नयाँ प्रविधिको आविष्कार, वाट्य क्षेत्रका विकसित प्रविधिहरुको अवलम्बन, उपयुक्त प्रविधिको विकास र विद्यमान विधिहरुमा सुधार गर्ने जस्ता कुराहरु पर्दछन्।

**३. बाली विकास :-** पुराना रैथाने प्रजातीहरुको उत्पादन एवं उत्पादकत्वमा कमि हुने बढी रोग तथा किराहरुले सताउने जस्ता समस्याहरुले गर्दा नयाँ नयाँ प्रजातिको विकास तिनीहरुको स्थानमा परिवर्तन, समय सापेक्ष र वातावरण अनुकुल बाली नाली लगाउन पद्धतिको अवलम्बन गर्दै बालीनालीको उत्पादन क्षमता बढाउनु, तिनीहरुमा रहेको खाद्यतत्वको मात्रामा कमि आउन नदिई अझ बढाउने जस्ता कुराहरु यस अन्तर्गत पर्दछन्।

**४. कृषि प्रसार :-** कृषि सम्बद्ध सबैपक्षहरुलाई सरोकारवालासम्म पुऱ्याउने कार्य जहाँबाट कृषि सम्बद्ध ज्ञान, सीप, क्षमता, दक्षता र प्रविधिको किसानहरुमा हस्तान्तरण भई कृषि कार्यमा आधुनिकीकरण आई उत्पादन एवं उत्पादकत्व क्षमतामा अभिवृद्धि हुन्छ।

**५. बजार विकास एवं व्यवसायीकरण :-** कुनै पनि कार्य दिगो रहनाका लागि त्यसको अग्र एवं पृष्ठ सम्बन्ध पनि त्यक्तिकै दरिलो र भरपर्दो हुनुपर्दछ। यदी बजारको प्रयाप्त विकास भएको छैन र उत्पादित वस्तुहरुको औद्योगिक प्रयोजनको लागि उपयोगी छैनन भने त्यसले वास्तविक फाइदा दिन सक्दैन। त्यसैले कृषि विकासका लागि पनि यसको आधुनिकीकरण र औद्योगिकीकरणमा जोड दिनु नितान्त अत्यावश्यक रहन्छ।

कृषि हाम्रो जिवीकोपार्जनको मुख्य आधार हो। यस क्षेत्रले कुल श्रमशक्तिको ६८% र कूल राष्ट्रिय आमदानीको ३८% ओगट्दछ, र कुल वैदेशिक व्यापारको १३% हिस्सा ओगटेको छ। कुल जमिनको २२%, कूल व्यापारको ६०% यसैले ओगटेको छ। कृषि क्रान्ति विना देशको विकास संभव छैन भन्ने तथ्यलाई दृष्टिगत गर्दै कृषिको समुचित विकास, विस्तार, आधुनिकीकरण, व्यवसायीकरण र विशिष्टिकरण हुन नसक्नुमा यसको समष्टिगत व्यवस्थापन असक्षम रहनु नै प्रमुखरूपमा अघि आउँदछ जसका कारणहरुमा हाम्रा हालसम्मका प्रयासहरु एकतर्फी वा एकलकाटे, उत्पादन अभिवृद्धिमा मात्र जोड दिने प्रयाप्त भौतिक पूर्वाधारहरुको अभाव, दोषपूर्ण भू-व्यवस्थापन, दोषपूर्ण सरकारी नीतिहरु, कृषि अनुसन्धान प्रचार प्रसारको अभावजस्ता कुराहरु मुख्य रूपमा अघि आउँदछन्। जसको समाधान चुस्त, दुरुस्त, प्रभावकारी व्यवस्थापकीय क्रियाकलापबाट मात्र समाधान हुन सक्दछ। जसका लागि योजना बनाउँदा समन्वयात्मक रूपमा अघि बढाउने जस्तै पशुपालन, वन, भूमिसुधार भौतिक निर्माण, जनसंख्या तथा

वातावरण, अन्तरराष्ट्रीय व्यापार, विज्ञान तथा प्रविधि आदि, पूर्वाधार निर्माण गर्दा सबै पक्षहरुलाई विचार गर्ने, जनशक्ति विकासमा ध्यान दिने, प्रयाप्त लगानीको व्यवस्था गर्ने, Quality Control मा ध्यान दिने, नेपाली बजारलाई अन्तरराष्ट्रीय बजारसंग आवद्ध गर्ने, IT को उपभोग मार्फत क्षमता अभिवृद्धिमा जोड दिने, विश्व बजा

बाट श्रृङ्जना भएका अवसरहरुलाई बढी भन्दा बढी आफ्नो नियन्त्रणमा लिने प्रयास गर्ने आदि महत्वपूर्ण उपायहरु हुन सक्दछन् ।

हाम्रा कृषिसम्बद्ध संगठनहरु स्थानीयस्तरमा कम र केन्द्रमा बढी देखिन्छन जसको मुख्य उद्देश्य कर्मचारीहरुको वृत्ति प्रणालीलाई सहज बनाउनुमात्र देखिन्छ । सम्बन्धित क्षेत्रमा ज्ञान, सीप र क्षमता प्राप्त व्यक्तिहरु केन्द्रमा राखिने र कृषिको विकासका लागि आएका महत्वपूर्ण श्रोतहरुमा रजाइँ गर्ने अवस्था विद्यमान छ भने स्थानीय स्तरमा न त साधनश्रोत नै पुगदछ न त ज्ञान सीप भएका व्यक्तिहरु नै जसका कारण विभिन्न क्षेत्र र जिल्लाहरुमा रहेका कृषि सम्बद्ध निकायहरु कामकारवाही विहिन छन्, कर्मचारीहरु नयाँ शिक्षा, तालीमको अभावमा Ded Wood हुँदैछन भने कृषि पेशाकर्मीहरु निराश हुँदै वैदेशिक रोजगारीमा जान वाध्य छन् । जसको समाधानका लागि संगठन संरचनामा तत्काल सुधार गरिनुपर्दछ । कर्मचारीतन्त्रमा रहेको ABC प्रवृत्ति, नीतिगत वृटीहरु, प्राविधिक र प्रशासनिक विवादको अन्त्य गर्दै प्राविधिक कर्मचारीहरुलाई पनि व्यवस्थापकीय पक्षको ज्ञान, सीप सिकाइनु पर्दछ । जसबाट मात्र यस क्षेत्रमा अग्रगामी परिवर्तनको आशा राख्न सकिन्छ ।

कृषिमा रहेको अर्को महत्वपूर्ण समस्या हो द्वन्द्व वा अकर्मण्यता । देशभित्र मल, विउको अभाव छ सरकार बाहिरी क्षेत्रबाट शुद्ध र स्वस्थ मल र विउ ल्याउनेभन्दा त्यसलाई रोक्न कडा रूपमा उत्रिरहेको छ । किसानहरु वाध्य भएर लुकीछिपी भित्रिएका कमसलखालको मल वीउको प्रयोग गर्न विवश छन् । जमिनमाथि Absenti Landlord प्रवृत्तिका कारण कृषिको उत्पादन घट्दो छ । वास्तविक किसानहरु जग्गाको स्वामित्वबाट विहिन छन् । तराईको Productive Land मा वनपालिएको छ भने पहाड र हिमालका वहुसंख्यक किसानहरु खरिया खस्न वाध्य छन् । पशुपालनविना कृषिले प्रभावकारिता पाउन नसक्ने सन्दर्भमा पशुपालनको सटौ खाली जग्गालाई सरकारले सामुदायिक वनमा परिणत गरि रहेको छ । सस्ता खालका खाद्यवस्तुसंग स्वदेशी कृषि उपजले प्रतिस्पर्धा गर्न नसकेर कृषक र कृषि व्यापारीहरु विस्थापित भइरहेका छन् । जडीबुटीहरुको उपयुक्त विकास, विस्तार, सङ्गलनबाट औषधिजन्य वस्तुको उत्पादन गर्नुको सटौ सरकार त्यस्ता वस्तुको संकलन र विक्री वितरणमा रोक लगाउँदछ । यसबाट के देखिन्छ भने नेपालको कृषि क्षेत्र उपयुक्त शासन प्रणालीको अभावमा अप्रभावकारी सावित भइरहेको छ ।

कृषि क्षेत्रको साँच्चै इमान्दारितापूर्वक विकास र विस्तार गर्दै देशको समुच्च विकासमा टेवा पुऱ्याउन र वहुसंख्यक जनतालाई रोग, भोक, गरीबी, पछ्यैटेपन, शोषण र उत्पिडनबाट मुक्त गर्न यस क्षेत्रको सम्पूर्ण शासकीय व्यवस्थामा नै पूर्ण रूपले परिवर्तनको खाँचो छ जसका लागि सुशासनलाई एक अचुक अस्त्रको रूपमा प्रयोग गर्न सकिन्छ ।

विकास प्रशासनमा आएको परिवर्तनको तार्किक निष्कर्ष नै सुशासन हो । कृषि विकास प्रशासनको मेरुदण्ड हो । यस क्षेत्रको विकासका लागि सरकारले प्रथम पञ्चवर्षीय योजना देखि नै कुल बजेटको सबभन्दा बढी अंश खर्चीदै आएको छ । सुशासन वर्तमान समयमा रामराज्यको परि कल्पना हो । यसलाई जनताको सन्तुष्टीयुक्त शासन व्यवस्थाको रूपमा लिइन्छ । जहाँ शासनमा स्वेच्छाचारिता, निरंकुशता जस्ता कुराहरुलाई शुरूमै अस्विकार गरिन्छ । जनमुखी शासन व्यवस्था स्थापना गर्ने तर्फ लक्षित प्रशासन भएकोले यसलाई शासन सञ्चालनका विधि मध्ये उपयुक्त विधि मानिन्छ ।

पारदर्शिता जवाफदेहिता, सहभागिता, अनुमानयोग्यता, प्रभावकारिता आदि सुशासनका आधारभूत तत्वहरु हुन् । सुशासनको स्थापनाका लागि राजनैतिक आर्थिक, सामाजिक, सांस्कृतिक र नैतिक मूल्य मान्यताले पनि प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । लोक कल्याणकारी राज्यको स्थापना पछि विकास प्रशासनलाई कसरी अभ बढी जनमुखी बनाउन सकिन्छ भन्ने सन्दर्भमा यसको विकास भएको हो र यसको सुदृढिकरणका लागि प्रारम्भ देखि नै विभिन्न अध्ययन र अनुसन्धानहरु भइरहेका पनि छन् । व्यवस्थापिका क्षेत्रमा विकिशित एक नौलो र नविन अवधारणा भएको कारण यो भिन्न भिन्न परिवेश र आर्थिक सामाजिक मूल्यमान्यता भएको मुलुकमा भिन्न भिन्न रूपले लागू हुन्छ । यसै सन्दर्भमा नेपालको कृषि विकासमा सुशासन भन्नाले देहायको कुराहरुलाई जनाउँदछ ।

१. रणनीतिक दृष्टिकोण,
२. वास्तविक उन्मुखता,
३. जवाफदेहिता,
४. औचित्यता
५. पारदर्शिता
६. कानूनको शासन,
७. मितव्ययीता, दक्षता, प्रभावकारिता
८. जनसहभागिता
९. अनुमानयोग्यता
१०. विकेन्द्रीकरण
११. दिगो विकास
१२. मानव अधिकार
१३. स्वच्छ खेल
१४. प्रविधिको उपयोग आदि

नेपालको इतिहासलाई फर्केर हेर्दा राजनैतिक, सामाजिक, सांस्कृतिक रूपमा ठूलाठूला क्रान्तिहरु सम्पन्न भइसकेका छन्। हिजोसम्म कुनै व्यक्ति विशेषबाट प्रताडित देश अहिले विश्वमै नयाँ सन्देश दिन सफल भइरहेको छ। जातिय, भाषिक, सांस्कृतिक रूपमा सबै स्वतन्त्र र समान छन्। आर्थिक रूपमा उदारीकरण, नीजिकरण र विश्वव्यापीकरणको मान्यतालाई आत्मसात गर्दै अघि बढेको छ तर अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र अभै पनि कुशासनको जालोभित्र उनिनाले वहुसंख्यक जनताहरु गरिबी, अभाव र पछाटेपनको शिकार भइरहेका छन् र केही थोरै व्यक्तिहरुले मात्र यो कुशासनबाट फाइदा लिइरहेका छन्। तसर्थ देशको सर्वाङ्गिण विकास गर्ने र राष्ट्रलाई अग्रगामी राष्ट्रका रूपमा नयाँ नेपालको रूपमा स्थापित गर्ने हो भने नेपालको कृषि विकासमा देहायका पक्षहरुलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक छ।

**१. रणनीतिक दृष्टिकोण (Strategic Vission) :-** विकास प्रशासनको शुरुवात भएको आधा शताब्दी भन्दा बढी भइसकेको छ। तर सरकार र सरकारका नीति निर्माण तहमा रहेका र विशेषज्ञ मानिएका पदाधिकारीहरु नै कृषि हाम्रो लागि खास के हो? भन्ने छुट्याउन सकेका छैनन् कहिले कृषि उत्पादन दोब्बर बनाउने, कहिले कृषिलाई औद्योगिकीकरण गर्ने, कहिले तुलनात्मक लाभका बालीनालीलाई मात्र जोड दिने त कहिले खाद्य सुरक्षाको प्रत्याभूत गर्ने मन्त्र फलाकीरहेका छन्, तसर्थ हामी कृषि हाम्रो लागि जीविकोपार्जनको माध्यम हो वा उद्योग हो वा अरु केही हो? स्पष्ट भई रणनीतिक रूपमा अघि बढाउन पर्ने आवश्यकता छ। जसबाट राष्ट्रको सम्पूर्ण शक्तिलाई एकत्रित गरी एक सम्पन्न राष्ट्रको रूपमा अघि बढ्न सकियोस। हाम्रो समस्या भनेकै स्पष्ट रणनीतिक दृष्टिकोण नहुनु र सोलाई Support गर्ने Programmes & Projects नहुनु नै हो।

**२. वास्तविकता उन्मुख (Conscious Orientations) :-** सफलताका लागि Clear strategy र Supportable Programmes & Projects भएर मात्र पुर्दैन आवश्यकता रहन्छ वास्तविक अवस्थाको जानकारी। जसका लागि माटो सुहाउँदो बालीनाली रोज्न, तुलनात्मक लाभका क्षेत्रमा मात्र हात हाल्नु, उपयुक्त प्रविधिको अवलम्बन गर्नु, समन्वयात्मक प्रयासबाट अघि बढ्नु। पशुपालनका लागि घाँसबालीको प्रवर्द्धन गर्न वैदेशिक प्रोजेक्टहरु चलाउने तर पशुचरनलाई सामुदायिक वनमा रूपान्तरण गरी पशु प्रवेशमा रोक लगाउने, जडीबुटी विकास र प्रशोधनमा जोड दिने राष्ट्रिय नीति बनाउने तर जडीबुटी संकलन र निर्यातमा रोक लगाउने आदि जस्ता विरोधाभावपूर्ण प्रवृत्तिले देश उभोलाग्न सक्दैन।

**३. जनसहभागिता (Peoples Participation) :-** हामीकहाँ जनसहभागिताको नाममा एकदमै नौलो प्रयोग

भइरहेको छ। हामी किसानहरुलाई एकैठाउँमा जम्मा गरी तालिम दिन सबैै भने त्यसलाई जनसहभागिता मान्दछौं तर कृषिमा जनसहभागिताको मतलब फरक छ। कृषिका विशेषज्ञ मानिने सरकारी कृषि अधिकृतहरु आफै पनि विषयसंग सम्बन्धित कृषि कार्यमा संलग्न भई Techonolgy Transfer गर्ने, Resereh & innovation गर्ने Vision Mission, goal को inception to completion सम्मका क्रियाकलापहरुमा अर्थपूर्ण रूपले संलग्न हुने, उत्तरदायित्व र जवाफदेहीता वहन गर्नुका साथै व्यावसायिकता विकास गर्ने कुरामा सक्रिय रूपले जनतासंगै कृषि कार्यमा सहभागी हुन सकेमा मात्र वास्तविक जनसहभागिता ठहरिन्छ, अन्यथा मौखिक र कागजमा बनेका नीतिका कुराले कृषि विकासमा कुनै टेवा पुग्न सक्दैन।

**४. उपयुक्त प्रविधिको विकास र उपयोग (Innovations & utilization of Appropait Techonology) :-** प्रविधिले काम कारबाही गर्ने तरिकालाई सरल, सहज, प्रभावकारी बनाउनुको साथै उत्पादन एवं उत्पादकत्वलाई बढाउँदछ, तर हाम्रो बानी वात्य क्षेत्रमा विकसित प्रविधिलाई ठाडै प्रयोगमा ल्याउने छ, जुन हाम्रो सन्दर्भमा त्यति उपयुक्त मानिन्दैन र हाम्रो कैयौं Projects हरु यसैका कारण असफल भइरहेका छन्। तसर्थ हाम्रो आवश्यकता भनेकै उपयुक्त प्रविधिको विकास र उपयोग नै हो जसबाट कमलागत, मेहनत र समयमा बढी भन्दा बढी फाइदा वा उत्पादनमा अभिवृद्धि गर्न सकियोस।

**५. दिगोपना (sustainability) :-** हामी कृषि विकासलाई अघि बढाउने सन्दर्भमा धेरै पहिले देखिनै सजग र सक्रिय रहदै आएका छौं। तर हाम्रो प्रयासहरु हाम्रो परिप्रेक्ष्यमा भएका अनुसन्धान र अन्वेषणभन्दा पनि विश्व परिवेशमा विकाशित अनुसन्धानबाट बढी प्रभावित छन् कहिले हामी कुन Approach को कुरा गर्दछौं त कहिले कुन Approach को, दिर्घकालिन कृषि योजनाले अवलम्बन गरेका मार्गदर्शनलाई बजेटले काटीदिन्छन र हाम्रो प्रयास अन्यत्रै मोडीदिन्छ। जसबाट यसको विकासमा अत्यन्तै गम्भीर असर पर्ने स्थिति रहन्छ, र यसको समाधानका लागि सबै पक्ष स्पष्ट रूपमा दिगोपना सहित अघि आउनु आवश्यक रहन्छ।

**६. जिम्मेवारी र जवाफदेहीता (Accounlability and Responsibility) :-** भौगोलिक जलवायुको दृष्टिकोणले हामी विविध र विषम छौं। हाम्रा जेजति प्रयासहरु छन् ती सबैलाई हामी मौसम अर्थात प्राकृतिक प्रकोपसंग जोडेर हेर्दछौं र दोषजति मौसम र जलवायुलाई दिन्छौं र हामी उम्कने प्रयासमात्र गर्दछौं जसले हाम्रो प्रगतिमा वाधा पुऱ्याईरहेको छ। आधा दशकभन्दा बढी समय देखि यसमा भएको लगानीबाट हामी के कति पनि संरक्षण र सम्वर्द्धन गर्न सक्षम छैनौ त? सोच्नु पर्ने बेला आएको छ।

**७. मितन्ययिता, दक्षता र प्रभावकारिता (Economy, efficiency, effecliveness) :-** कृषि यस्तो क्षेत्र हो जहाँ जति खर्च गरे पनि केही फरक पदैन र नगरे पनि फरक पदैन किनकी यसको Output तत्कालभन्दा दिर्घकालमा देखिन्छ र यसमा संलग्न जनशक्ति दक्ष, सचेत र विद्रोही स्वभावको छैन तसर्थ यसमा आएको वैदेशिक ऋण तथा सहायताको अधिकतम सदुपयोग नहुँदा देश विस्तारै ऋणको दुर्घक्रमा फस्तैछ, भने हामी भन्दा बढी परनिर्भर हुँदैछौं। समय बदलिइसकेको छ,। कृषि हाम्रो जिविकोपार्जनको प्रमुख माध्यम मात्र नभएर हाम्रो विकास, प्रगति र औद्योगिकीकरणको प्रमुख आधार हुनुपर्दछ। नारामा सिमित कृषि विकासले मात्र वहुसंख्यक गरिब, किसान र कृषि मजदुरको जीवनस्तरमा अग्रगामी परिवर्तन ल्याउन सक्दछ, जसका लागि कृषि क्रान्ति आजको आवश्यकता बनिसकेको छ। क्रान्ति त्यसै हुँदैन त्यसका

लागि वस्तुगत आधारहरु तयार गर्नुपर्दछ जुन पथमा हामी साहै पछि छौं। बैज्ञानिक भूमिसुधार, कृषि पूर्वाधारहरुको विकास, नयाँ प्रविधिहरुको विकास र अवलम्बन, नयाँ एवं वातावरण सुहाउदैन बालीनालीको विकास एवं विस्तार, नयाँ विश्वबजारसंगको आवद्धता, किसान, प्राविधिक र कृषि बैज्ञानिकहरुको कृषि प्रसार तथा बाली विकासमा सामुहिक आवद्धता र यि सम्पूर्ण प्रयासहरूलाई सहीदिशामा उपयुक्त तरिकाले डोच्याउन सक्ने व्यवस्थापकिय प्रयासले मात्र यस क्षेत्रको विकासमा छलाङ्ग मार्न सक्दछ तसर्थ Vision, Mission, goal, strategy, Programmes, र Projects हरु एउटै धरातलमा उभिएर अघि बढ्न सकेमात्र यसले उपेक्षित प्रतिफल दिन सक्ने र ति प्रयासहरूलाई व्यावहारि क बनाउन सुशासनले सहज बनाउने हुँदा कृषि विकासका लागि सुशासन र सुशासनको प्रभावकारिता आजको वास्तविक आवश्यकता हुन्।



## ‘नयाँ नेपालमा, नयाँ वाली संरक्षण पद्धती’

डा. युवकर्ण जी.सी.

उप प्राध्यापक/रामपुर क्याम्पस, रामपुर।

### विषय प्रवेश

मानव सभ्यताको इतिहाँस देखि नै बालीनालीमा नानाथरीका कीरा तथा रोगहरूले सताउदै आईरहेको पाइन्छ । बालीनाली पिच्छै र स्थान पिच्छे, यिनीहरुको क्षती सरदर १५-२५% सम्म पाईन्छ जुन खानयोग्य तयार बालीमा हुने क्षती अझ बढी आर्थिक रूपमा घातक हुन्छ । यी विभिन्न थरीका शत्रुजीवहरूलाई नास गर्न विभिन्न उपायहरु अपनाउदै आएको भएता पनि मानवजातीले यी जीवहरु उपर विजय हासील गर्नु त परै जावोस आर्थिक रूपमा न्यूनिकरण गर्न समेत धौ धौ परेको देखिन्छ । अझ यो स्थिती सन् १९६० को दशकयता विश्वव्यापी रूपमा आएको हरीतकान्ती पछिका वर्षहरूमा बढ्दो कममा छ । वास्तवमा कीरा र रोगको भयावह फैलाउन हरीतकान्ती गरिएको थिएन यो त सिमित जमिनवाट बढी से बढी फाईदा लिने सोचले विश्वव्यापीरूपमा कृषिको उत्पादन बढाउने उद्देश्यले शुरु गरिएको थियो तर नसोचेको भईदियो कीरा रोगको व्याप्तता । स्वभाविकै रूपमा प्रश्न उठन सक्छ उसो भए के हो त हरीतकान्ती र निम्तायो यसले समस्या कसरी ? यी विषयहरूमा आम कृषक, विद्यार्थी, उपभोगकर्ता र संलग्न सबै निकायहरूले बुझनु आवश्यक देखिन्छ ।

वास्तवमा हरीतकान्ती एउटा नारा थियो जसको मूल ध्येय आर्थिक विकाश गर्नको लागि कृषिको विकासवाट संभव छ भन्ने सदेश दिनु थियो र कृषि क्रान्ति अपरिहार्य छ भनी आम कृषकहरूलाई कृषि कार्यमा आन्दोलित गर्नु थियो । हुनपनि देश विकास गर्ने नाउँमा संसारमा थुप्रै क्रान्तिहरु भए तर मानीसलाई नभई नहुने खाद्यान्तको विषयमा आन्दोलित गर्ने खाले क्रान्तिहरु सायदै कमै भएका छन् । तैपनि विकिशित देशवाट शुरु भै हाम्रो छिमेकी देश भारत सन् १९६० को दशक नै हरीत क्रान्तिमय भएको थियो तापनि तत्कालीन अवस्थाले नेपाललाई छुन भ्याइ सकेको थिएन ।

यो क्रान्तिको मूल उद्देश्य नै सिमीत जमिनवाट बढ्दो जनसंख्याको खाद्य आवश्यकता पूर्ति गर्न बढी उत्पादन दिने खाले जातहरूको प्रयोगको साथै बढी मात्रामा रासायनिक मलखाद, विषादी आदीको अत्यधिक प्रयोग गरी उत्पादन बढाउनु थियो । यसो गर्दा शुरुका केही वर्षहरूमा उत्पादन बढेता पनि सोही दशक भित्रै नकारात्मक प्रभावहरु देखा पर्न थाले र विस्तारै उत्पादन घट्न थाल्यो । रासायनिक पदार्थको निरन्तर प्रयोगले वातावरणीय सन्तुलन विग्रन गयो,

कैयौं फाइदाजनक प्राणीहरु नष्ट भए । मानीसलाई नभई नहुने पाँच महातत्व मध्ये एक प्रमुख तत्व माटोको रासायनिक तथा भौतीक गुणमा असर पर्न गयो । कालान्तरमा मानीस लगायत कैयौं उपयोगी जीवहरु, वातावरण तथा जनावरमा नकारात्मक असर पन्यो । यि सबैको परिणाम उत्पादन लागतमा बढ्दि, माटोको उर्वराशक्ति मा हास, अम्लियपनामा बढ्दि, हानीकरक कीराहरूमा विषादी पचाउन सक्ने क्षमताको विकास, शत्रुजीवलाई नियन्त्रण गरीराख्ने मित्रजीवहरूको विनाशका साथै कम हानीकरक कीराहरू पनि बालीविरुवाको प्रमुख शत्रुको रूपमा देखा पर्नु आदी कारणहरूले गर्दा बालीनालीमा रोग, कीराको प्रकोप वढ्न गई कृषि उत्पादकत्व, गुणस्तर तथा वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर देखा पर्न थाल्यो । यी परिणामहरूको कारण विकाशित देशहरूले सन् १९७० पश्चात कृषिमा रासायनिक विषादीको विसर्जन गरी नयाँ आयामको शुरुवात गरे जसलाई हामी एकिकृत शत्रुजीव व्यवस्थापन (Integrated Pest Management) नामले चिन्दछौं । यसको उद्देश्य कृषि उत्पादनको बढ्दि गर्दा पर्यावरणीय प्रभावलाई ख्याल गर्दै लानु थियो ।

### हरीतक्रान्ति पूर्व र पश्चात नेपालको बाली संरक्षण स्थिति

नेपालको कृषि लामो समयसम्म परम्परागत प्रणालीमै रहेको पाईन्छ । विकशीत देशमा आएको हरीतकान्तिले वास्तवमा नेपाललाई धेरै पछि मात्र छोएको पाईन्छ । विकिशित देशमा हरीतकान्तिको थालनी भई विसर्जन हुने अवस्था सम्म आइपुगदा पनि नेपालको कृषि भने परम्परागत रूपमै रहेको पाईन्छ । विकशीत देशले भोगेको हरीतकान्तिको नकारात्मक प्रभाव पछि नेपालमा विस्तारै विस्तारै यसको हावा फैलिएको पाईन्छ । हरीत क्रान्तिकै सिकोको रूपमा सन् १९७० को मध्य देखि सन् १९८० को शुरुवातताका नेपालमा पनि उन्नत वित्त विजन, विषादी, सिंचाईको प्रयोगमा बढावा र बढी चासो दिन थालेको पाईन्छ । बाली सघनता र विविधताका कुराले पनि प्रश्न आएको पाईन्छ ।

उक्त सोचलाई अझ मलजलको रूपमा टेवा दिन विकिशित राष्ट्रहरु खास गरी अमेरिका जस्ता देशले आफनो देशमा गलत सावित भईसकेका विषादीहरु नेपाल जस्ता परम्परागत कृषि प्रणालीमा आधारीत देशहरूमा नासोको रूपमा उपहार दिनुले कृषिमा कतै राजनीति त भएको छैन भन्ने पश्न उठनु स्वभाविक जस्तो लाग्छ । तत्कालको अवस्थामा त्यो खाले विषादी ठीक मानिन्थ्यो जसले एक पटक प्रयोग गर्नासाथ पतेरो जस्ता कठीन कीरा समेत मार्न

## वर्ष ४५ काटिक-मंशिर २०६४, अंकु-४

सकोस भन्ने मात्यताले प्रस्त्रय पाएको थियो । त्यस्तै स्थिति मलखादको पनि । वास्तवमा मलखाद माटोमा भएको तत्वहरुको विश्लेषणको आधारमा प्रयोग गर्नु पर्नेमा विकशीत राष्ट्रहरुमा विषादीस गरिएको आधारमा प्रयोग गर्न थालियो जसको कुप्रभाव हाम्रो देशवाट गहुंवाली विस्थापीत हुनुलाई लिन सकिन्छ । किनकी प्रत्येक वर्ष मलको मात्रा बढाउदै जानाले गहुं आजकल कहिं कैतै मात्र देखन सकिन्छ । यस्तो समस्या कीरा र रोगहरु रोकथाम गर्ने सन्दर्भमा पनि नभएका होइनन् । जथाभावी रूपमा रामवाणको रूपमा प्रयोग हुँदै आएका विषादीहरुको कारण आज अनगिन्ती कीरा र रोगले कैयौं विषादीहरुलाई टेरपुच्छर लगाएको पाइँदैन । वरु यिनीहरु भयावह रूपमा हुँदै गएको पाईन्छ । अन्तत उत्पादन वद्धनुको साटो घटन गएको, वातावरणीय कुप्रभाव धनिभूत हुँदै गएको, खेतीवाली पद्धति कठीन भई आम्दानीमूलक नभएको कारण कृषि पेशावाटै पलाएन हुनलाई मलजल गरेको पाईन्छ ।

### हरितकान्ति पछि नेपालको बाली संरक्षणको स्थिति

हरितकान्तिका धेरै वर्ष पछि पनि यस लहरले नेपाललाई छुन सकेन तर हरितकान्तिका नाममा जथाभावी रूपमा विषादी, मलखाद र वीउ विजनहरु भित्रिने क्रम भने रोकिएन जसको कारण राजमार्ग र वजारको पहुंच भएका स्थानहरुमा विषादीवाट हुने कुप्रभावहरु टड्कारो देखिन थाले । यी क्षेत्रहरुमा बढी उत्पादन लिन रासायनिक पदार्थको अत्याधिक प्रयोग हुन थाल्यो जसको कारण सन् १९९० को मध्यताका देखि पर्यावरणीय कृषिको शुरुवात गर्न एकिकृत शत्रुजीव व्यवस्थापनले नेपालमा पनि चर्चा पाउन थाल्यो । यसको मुख्य उदेश्य रसायनिक विषादी र मलखादहरुको समुचित र आवश्यक परेमात्र प्रयोग गरी बढी भन्दा बढी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु रहेको छ । साथै रासायनिक विषादीहरुको मानव शरिर, वातावरण, पानी र लक्षित नागरिकका वस्तुहरुमा यिनको कुप्रभाव नपरोस भन्ने रहेको छ । साथै यसो गर्दा उत्पादनमा पनि हास नआओस् भन्ने कुरालाई मध्यनजर गरी आवश्यकता अनुसार सुरक्षीत विषादीहरुलाई पनि एकिकृत शत्रुजीव व्यवस्थापन पद्धतिमा लैजान सकियोस भन्ने रहेको छ । नेपाल वानस्पतीक पदार्थहरु र जडीवटीको लागी समृद्ध रहेको हुँदा वनस्पतीमा आधारीत जैविक विषादीहरुको प्रचुर प्रयोग गरी विषादिको आवश्यकतालाई न्यून गर्दै लैजानुपर्ने पनि रहेको छ ।

वास्तवमा नेपालमा स्थान अनुरूप मिश्रीत प्रकार को बाली संरक्षण प्रचलित छ । यदी दुर्गम स्थानको शर्नदभ हेर्ने हो भने अझै परम्परागत खेती प्रणाली प्रचलित छ तर सुगम स्थानको अवस्था भने हरितकान्तिकै हाराहारीमा रहेको महशुश गर्नसकिन्छ । नेपाल सरकारले सुरक्षित पर्यावरणीय खेतीको लागी विभिन्न कार्यक्रमहरु आम कृषक विच संचालन गरेको छ जसको उदाहरणको रूपमा कृषक पाठशाला, तालिम, गोष्ठी, समुहगत कृषक तालिम, अध्ययन संस्थानहरुमा उक्त विषयको पठनपाठन हुनु रहेका छन् ।

### हरीतकान्तिको नेपालमा प्रभाव

समग्रमा भन्नु पर्दा नकारात्मक प्रभावले सकारात्मक प्रभावलाई ओझेलमा पारेको पाइन्छ । जस्तो नेपालवाट कुनै कुनै बालीहरु जस्तै गहुँ इत्यादीको खेती गरिने क्षेत्र हवातै घटनु । लागतको तुलनामा जमिनले उत्पादन दिन नसक्नु । जल, जमिन र जनमा भार परि दीगो कृषिमा असर पर्नु । कृषिमा पलायनवादी मनसाय जाग्नु विषादीवाट हुने तमाम खाले समस्याहरु जस्तै तत्काल हुने असर, दीर्घकालीन असर, रक्तक्यान्सर, रक्त अत्यता, नपुंशकता जस्ता अत्यन्तै घातक असरहरु छन् । खासगरी नेपालको आफनो किसिमका बाली प्रजातीहरु लोप हुनु, प्रविधि र प्रचलनहरु लोप हुनु पनि हरितकान्तिका नकारात्मक पक्षहरुको रूपमा लिन सकिन्छ ।

नेपालमा कृषि जन्य वस्तुहरुमा आनुवांसीक प्रसारणको कार्य नभएता पनि त्यसैको मेलो गरी अपनाईएको केही नकारात्मक पक्षहरु जस्तै गाइवस्तु र कृषि उपजमा हर्मोन (रशायन) हरुको प्रयोग हुनु, अत्याधिक मात्रामा रशायनको प्रभाववाट कुखुराको मासु उत्पादन गरिनु र आजकल त फलफूल वृद्धि गराउन हर्मोनको सूझहरु लगाउनु समेत रहेका छन् । उत्पादित फलहरु खासगरी गोलभेंडा, स्याउमा चमकता ल्याउन विषादीको भोलमा धुने गर्नु र कीराको क्षती नदेखिओस भनी भन्टा, गोलभेंडा, फल कुहाउने औंसा र फलमा क्षती गर्ने कीरा मार्न विषादीमा डुवाउने कार्य समेत हुँदै आएका छन् । सकारात्मक पक्षको रूपमा भने आम कृषक र उपभोक्ताहरु नयाँ प्रविधि र वस्तुको उपयोगको विषयमा जानकार रहेको पाइएको छ र राशायनिक विषादीको विकल्पको रूपमा अन्य श्रोत साधनको खोजी पनि भईरहेको छ । तर नेपाल सरकारले यस वारेमा धेरै यात्रा तय गर्नुपर्ने देखिन्छ जबकी सामान्य सोच र पूर्वाधार हरु तय गरिएका छैनन् । नेपालको बाली संरक्षण उन्नत बाली संरक्षण पद्धतिमा जान अझै भुण अवस्थामा रहेको महसुस गर्न सकिन्छ । च्याउ जस्तै उम्रिएका संघ, संस्था र सरकारकै कार्यक्रमले पनि विषादीको हुम्रत काढ्न छोइदैनन् तर विकल्प दिने तर्फ कदम चालेको पाइँदैन । विषादीको नकारात्मक प्रभावको खोइरो काढ्नु मात्र एकिकृत शत्रुजीव व्यवस्थापनको लक्ष्य होइन वरु नेपाल जस्तो मुलुक जहाँ प्रसस्त वानस्पतीक विषादीको संभावना छ । यि पक्षहरुलाई समेटी जैविक विषादीको उत्पादन र प्रयोग गर्नु ढिलो भइसकेको छ ।

**विषादीको प्रयोगलाई न्यूनिकरण गर्न सकिने संभावनाहरु** हुनत विकशीत राष्ट्रको तुलनामा नेपालमा विषादीमा हुने खास तत्वको प्रयोग धेरै न्यून (१५६ ग्राम सकृद तत्व/हेक्टर) छ तर लाजमर्दी कुरा १४००-१८०० ग्राम प्रति हेक्टर खास तत्वको विषादी प्रयोग गर्ने जापान, कोरीया जस्ता मुलुकहरुको तुलनामा विषादीवाट हुने नकारात्मक प्रभाव भने नेपाल नै बढी रहेको पाईन्छ । यसको मर्म भन्ने हो भने खेतीमा संलग्न सकृद आमजनशक्ति मा शुरक्षीत पर्यावरणीय कृषिको

ज्ञानको अभाव, विषादीलाई विषको रूपमा नसम्भी औषधिको रूपमा संभनु, विषादीवाहेक अन्य विकल्प र साधनको अभाव हुनु प्रमुख रूपमा लिन सकिन्छ । यस अवस्थामा नेपालको बाली संरक्षणलाई संचालन गर्दा आम कृषकमा चेतना र वैकल्पिक उपाहरु सँगै लैजानु पर्ने हुन्छ । अन्यथा विषादीको विरोध मात्र गर्न सिकाउनाले खुट्टा वाघेर दौडन लगाउनु जस्तो हुनेछ र कहिं गएर बाली संरक्षण विधा अभ मंहगो पर्न जाने देखिन्छ ।

विषादीको जथाभावी प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने विषयमा कोही कसैको पनि विमती हुन सक्दैन तर यसवाट अर्थिक लाभ संभी रहने र एकाईसौं शताब्दीमा आइसकदा पनि वि.एच.सी./मालाथायन युग संभने पुरानो मनस्थीती त्याने परम्परा थाल्नु पर्ने देखिन्छ ।

जिम्मेवार तहमा आसीन करिपय संस्थाका प्रमुखहरुले नयाँ प्रविधी र जैविक विषादीहरुको कुरा त्याउँदा नेपालमा यस्ता प्रविधिहरु कृषक सुहाउँदा छैनन, महँगा छन्, नेपालमा संभाव नै छैन भन्ने जस्ता टाठा स्वरहरु गरि नुले नयाँ नेपालमा नविनतम बाली संरक्षणको पक्ष अधुरै र हने हो की भन्ने आशंक गर्न सकिन्छ । तर यथार्थमा त्यस्तो होइन वरु त्यस्ता प्रविधिहरुको खोज, व्यवहारमा अभ्यासको लागी नेपालको कृषिमा संलग्न संपूर्ण निकायहरुको एक्येवढताको खाँचो देखिन्छ । नेपालमा कृषि विकाशको लागी दक्ष जनशक्ति उत्पादन गर्ने निकाय कृ.प.वि.अ.सं., रामपुर रहेको छ, त्यस्तै अनुसंधानको लागी कृषि अनुसंधान परिषद र प्रसारको लागी कृषि विभाग कार्यरत छन् । यसको अलावा थुपै अर्धसरकारी र गैर सरकारीनिकायवाट विभिन्न पक्षमा टेवा पुऱ्याउदै आएकाछन् । तर विडम्बनाको कुरा यी विभिन्न निकाय विच समन्वयको टड्कारो अभाव छ । कुनै कुनै विधामा एकले अर्काको काम समेतमा जानकारी नहुने अवस्था हुनुले ब्रह्मा, विष्णु र महेश्वरको जस्तो मुख एकआपसमा देखादेख नहुने स्थिती प्रसस्तै महसुस गर्न सकिन्छ ।

तर नयाँ नेपालको चर्चा चलिरहेको सन्दर्भमा अब कृषि कान्ति एक प्रमुख अस्त्र हुनुपर्नेमा कोही कसैको दुइमत हुन सक्दैन । यसलाई वर्तमान सरकारले प्राथमीकताका साथ अधि सार्नु र सिंगो राष्ट्रलाई गतिदिन सम्माननीय प्रधानमन्त्रीन्ज्य समेत यस विधाका विद्धत वर्ग रहेकाले कृषिसँग सम्बन्धित निकायहरुको समन्वय भई थप प्रगतिमा आशा गर्न सकिन्छ । “नयाँ नेपालमा नयाँ बालीसंरक्षण पद्धती अंगाली बाली उत्पादनमा वृद्धि त्याउन सकिने आशा गर्न सकिन्छ ।” नयाँ बाली संरक्षण पद्धती र नेपालको समृद्धिको लागी यहाँ उल्लेखीत बुँदाहरु उपयोग हुने देखिन्छ ।

१. सर्व प्रथम कृषि प्रधान देशमा एउटा पनि कृषि विश्वविद्यालय नहुनु लाजमर्दो कुरा हो । धेरै पूर्वाधार तैयार भएको कृ.प.वि.अ.सं. रामपुरलाई वर्तमान सरकार ले विश्वविद्यालय घोषणा गर्नु सहानीय छ ।

२. कृषिमा संलग्न विभिन्न निकायहरुलाई एउटै छातावाट अनुदान र सहयोग संचालन गरीनु शान्दर्भीक देखिन्छ र आवश्यक समन्वय गरी कार्य गर्नुपर्ने देखिन्छ ।
३. नेपालमा कृषि उत्पादन वृद्धिको लागि बीउवीजन, मलजल, खेतीवाली प्रविधि, जन र प्रविधिको उचित संयोजन गरीनु आवश्यक छ ।
४. नेपालमा जथाभावी रूपमा प्रयोग हुदै आएको रासायनिक पदार्थहरुको आयतमा प्रतिवन्ध लगाउन चेकपोष्टको नियम कडाईका साथ लागु हुनु पर्ने ।
५. प्रतिवन्धित विषादीहरुको आयत र वेचविखनमा प्रतिवन्ध लगाउनु पर्ने र यसमा संलग्न व्यक्ति संघ संस्थालाई कडाईका साथ कार्बाही गरिनु पर्ने ।
६. नेपालमा प्रयोग गरिने विषादी र राशायनिक पदार्थहरुको गुणस्तरमा नियमन गरिनु पर्ने ।
७. विषादी रहित क्षेत्रहरुको घोषणा गरी तत्काल जैविक खेती प्रणालीको शुरुवात केही जिल्लाहरुवाट गरिनु पर्ने । जस्तो चितवन, धादिङ, काख्मे कुनैवाट शुरु गर्न सकिन्छ जहाँ वढी विषादी प्रयोग हुन्छ ।
८. विषादीको प्रयोग गरी उत्पादीत वस्तु र प्रयोग नगरी उत्पादीत वस्तुहरुको वेच विखन गर्नु पूर्व विषादीहरुको अवशेषको मापन गरी मूल्य निर्धारण गर्नु पर्ने । विषादीको अवशेष वढी भएका उत्पादनको मूल्य निरुत्साहीत गरी वेचविखन गर्ने परिपाटी वसाल्नाले जैविक खेतीलाई बढवा दिन सकिन्छ ।
९. राशायनिक विषादीको विकल्पमा बानस्पतीक जन्य विषादीहरुको पहिचान, खोज, उत्पादनको शुरुवात गर्नुपर्ने । अनुसन्धान र अध्यापन कार्यलाई परस्पर लैजानुपर्ने ।
१०. दुशी, व्याक्टेरीया, भाइरस र नेमाटोडमा आधारित जैविक विषादीहरुको पहिचान, खोज र उत्पादन गर्न संभाव्य व्यक्ति, संस्थाहरुको कार्यदल वनाई उत्पादन गरी नेपाली कृषकहरुलाई उपलब्ध गराउनु पर्ने । विषादीको विकल्पमा काम गर्ने थालनी जैविक विषादीको उत्पादन र प्रयोगवाट शुरुवात गर्नुपर्ने ।
११. नयाँ सोच, नयाँ विचार, नयाँ प्रविधिलाई एकाकर गरी नयाँ नेपाल निर्माण गर्न आजैवाट समृद्ध कृषिवाट शुरु गर्नुपर्ने ।

### उपशंहार

मुलत कृषि उत्पादनका विभिन्न पक्षहरु भएता पनि कीरा रोगवाट हुने क्षती न्यूनिकरण गर्नु निश्चीतै रूपमा धेरै हदसम्म अर्थिक नोक्सानी जोगाउनु हो । यसो गर्दा बातावरण, मानव शरिरलाई ख्याल नगरी उत्पादनमा होमीने हो भने दीर्घकालीन रूपमा जमिनले उत्पादन दिन सक्दैन । तसर्थ भावी पुस्तलाई हामी जमिनको लालपुर्जा मात्र बुझाउने हो वा उर्वराभूमी पनि सुम्पेर उनिहरुको भविष्य समेत ख्याल गर्ने हो यि पक्षहरु नयाँ नेपाल निर्माणको कममा मनन योग्य कुराहरु हुन सक्छन् ।

## ब्रोइलर कुखुराको परिचय, नेपालमा पाइने जातहरू र एकदिने चल्लाको व्यवस्थापन

डा. सुरेन्द्र कार्की  
पशु सेवा विभाग

### ब्रोइलर कुखुराको परिचय

मासुको लागि पालिने ६ देखि १० हप्तासम्मका कुखुराहरूलाई ब्रोइलर कुखुरा भनिन्छ । ब्रोइलर कुखुरालाई व्यवस्थापनको हिसाब बाट ३ भागमा बाढन सकिन्छ :

- ० देखि ४ हप्तासम्म: स्टार्टर
- ४ देखि ८ हप्तासम्म: फिनिसर

### ब्रोइलर कुखुरापालनको महत्व

- थोरै लगानीबाट शुरू गर्न सकिने
- लगानीको प्रतिफल छिटो आउने
- प्रोटिनको सस्तो स्रोत
- घर परिवारमा थप स्वरोजगारको सिर्जना हुने
- उपयुक्त व्यवस्थापनमा पाल्ने हो भने राम्रो फाईदा लिन सकिने
- बजारको उपलब्धता

### कस्तो चल्ला छान्ने

कुखुरा पालनबाट बढी भन्दा बढी फाईदा लिनको लागि शुरुदेखिनै होशियारी अपनाउनुपर्दछ । त्यसकारण चल्लाको छनोट ज्यादै महत्वपूर्ण हुन्छ । चल्ला छान्दा निम्न कुराहरूमा विचार पुर्याउनुपर्दछ:

१. भरपर्दो ह्याचरीबाट मात्र चल्ला त्याउनुपर्दछ ।
२. चल्लाहरू हेदा फुर्तिलो र चनाखो हुनुपर्दछ ।
३. चल्लाको तौल ३५ देखि ४० ग्रामसम्म हुनुपर्दछ ।
४. मलद्वारमा सुली नटासिएको हुनुपर्दछ ।
५. आंखा चनाखो हुनुपर्दछ ।
६. मरेक्स विरद्ध खोप लगाएको हुनुपर्दछ ।
७. पेट नरम हुनुपर्दछ ।
८. नाइटो राम्रोसंग बन्द भएको हुनुपर्दछ ।

### नेपालमा पाइने ब्रोइलरका प्रमुख जातहरू

नेपालमा पाइने ब्रोइलरका प्रमुख जातहरू निम्नानुसार छन्:

१. कब १००
२. कब ५००
३. रोस ३०८
४. मार्शल आर
५. कसिला
६. लोम्यान ब्रोइलर
७. आर्वे रेक्स
८. हवबर्ड

### एकदिने चल्लाको व्यवस्थापन

जसरी चल्लाको छनोट महत्वपूर्ण हुन्छ त्यसैगरी एकदिने चल्लाको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

#### १. चल्ला त्याउनुपूर्व गर्नुपर्ने तयारी

चल्ला त्याउनुभन्दा २/३ दिन अगाडि नै कुखुराको खोर राम्रोसंग निसंक्रिमित गर्नुपर्दछ । निसंक्रिमित गर्नको लागि फर्मालिन जस्ता औषधिहरूको प्रयोग गर्न सकिन्छ । फर्मालिन छर्नुअघि भई राम्रोसंग चुनाले पोल्पुर्दछ । चुना सुकेपछि सबै भ्याल ढोकाहरू बन्द गरेर फर्मालिन छर्ने र २४ घण्टासम्म सबै भ्याल ढोकाहरू बन्द राख्ने । चल्ला त्याउनुभन्दा अगाडि २४ घण्टा अगाडि सबै भ्याल ढोकाहरू खोल्ने र हावा खेलन दिने । त्यसपछि सोत्तरहरू राख्ने । सोत्तर माथि भिरकन, कोरसोलिन जस्ता औषधिहरू छर्क्ने । सोत्तर हरू माथि पुराना पत्रिकाहरू ओछ्याउने जसले गर्दा चल्लाहरूले शुरुमा भुस नखाओस ।

#### २. खोरमा उपयुक्त तापक्रमको व्यवस्थापन गर्ने

चल्ला आउनुभन्दा २/४ घण्टा अगाडिदेखि नै खोरमा एकदिने चल्लालाई चाहिने तापक्रममा कोठालाई तयारी अवस्थामा राख्नुपर्दछ । साधारणतया पहिलो हप्तासम्मका चल्लालाई ३५ डिग्री सेन्टिग्रेडको तापक्रम चाहिन्छ ।

३. चल्ला भर्कर आउदा निकै तिर्खाएका हुन्छन् । त्यसकारण शुरुमा तिनीहरूलाई तागतको लागि ८ प्रतिशतको ग्लुकोज पानी खुवाउनुपर्दछ । पानी खुवाउद्दूक्नै दाना खुवाउदा सर्काउने सम्भावना हुन्छ । त्यसकारण शुरुको २१३ घण्टासम्म पानीमात्रै दिने र त्यसपछि मात्र दाना दिने गर्नुपर्दछ ।

४. चल्लाहरूलाई आफ्नो नीरिक्षणमा राख्नुपर्दछ र राम्रोसंग दानापानी खाए नखाएको विचार गर्नुपर्दछ ।

५. शुरुको ३ दिनसम्म चल्लाहरूलाई तनावबाट बचाउनको लागि फ्युरासोल, सेफालेक्सिन जस्ता एन्टिवायोटिक्सहरू पानीमा दिनुपर्दछ । त्यसैगरी इलेक्ट्रोलाईट र भिटामिन पनि पानीमा मिसाएर दिन सकिन्छ ।

## ब्रोईलरको व्यवस्थापन

### तापक्रमको व्यवस्था

उमेर हप्तामा	सेन्टिग्रेड	फरेनहाईट
पहिलो	३५	९५
दोस्रो	३२	९०
तेस्रो	२९	८५
चौथो	२६	८०
पाचौं	२३	७५
छैठौं	२०	७०

### ठाँउको व्यवस्था

उमेर हप्तामा	ठाँउ वर्ग फुटमा
० देखि ३	०.५
३ देखि ६	०.७५
६ देखि ८	१

### चिक गार्डको व्यवस्था

शुरुको ७ देखि ८ दिन जतिसम्म चिक गार्डको व्यवस्था गर्नुपर्छ ।



### दानापानीको व्यवस्था

उमेर हप्तामा	दाना खाने ठाँउ इन्चमा	पानी खाने ठाँउ इन्चमा
० देखि ३	०.५	०.५
३ देखि ६	१	१
६ देखि ८	२	१

### भेनिटलेसनको व्यवस्था

दोहोरो हावा खेल्नुपर्छ । खोरमा दछ पि.पि.एम भन्दा बढी एमोनिया र ०.५ प्रतिशतभन्दा बढी कार्बनडाईअक्साईड हुनुहुदैन ।

### खोप

तालिका अनुसार खोप लगाउने



## वानस्पतिक तथा जडीबुटीजन्य विषादी ‘हमाल भोल’

विनोद हमाल  
बाली संरक्षण अधिकृत

कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणले गर्दा रासायनिक विषादीको प्रयोग अन्याधुन्द तरीकाले भईरहेको छ। जसले गर्दा वातावरण प्रदूषण तथा हामीले उपभोग गरिने अन्न, तरकारी, फलफूलहरु पनि विशाक्त बनीरहेका छन्। आई.पि.एम. प्रविधिको विकास तथा विस्तारले गर्दा कृषक तथा उपभोक्ताहरुमा विषादीको प्रयोग प्रति केही सजग भएको पाइन्छ। तर कृषकहरुलाई रासायनिक विषादीको विकल्प दिनुपर्ने नितान्त आवश्यक देखिन्छ। यहि सिलसिलामा

स्थानिय बनस्पती तथा घरेलु जडीबुटद्वारा रोगकीरा व्यवस्थापनका लागि यहाँ २ वटा प्रविधिहरु प्रस्तुत गरिएको छ। पहिलो प्रविधिमा माटोमुनी बसी दुख दिने कीराहरु रातो कमिला, खुम्रे, फेद कटुवा, धीमरा जस्ता कीराहरुलाई न्यूनिकरणगर्नमा प्रयोग गरिन्छ भने दोसो प्रविधिमा वोट विरुवाका हाँगा, पात, डाँठ, फलफूलमा बसी नोक्सान पुर्याउने कीराहरु जस्तै लाही, खपटे, फट्याङ्गा, फट्के, पतेरा जस्ता कीरहरुलाई व्यवस्थापन गर्नमा सहयोग पुर्याउछन्।

### क) माटोमुनी बसी दुख दिने कीराहरुको व्यवस्थापनका लागि

#### “हमाल भोल-१”- का बनस्पती तथा जडीबुटीहरु र तिनीहरुको मात्रा

१) सयपत्री फूलका पात तथा मुन्टाहरु	— ५०० ग्राम
२) पिना(तोरी अथवा निम)	— १ के.जी.
३) खरानी	— ५०० ग्राम
४) रातो पिरो खुसार्नी (फेस वा धुलो)	— ५० ग्राम
५) प्याज	— २०० ग्राम
६) लसुन	— २०० ग्राम
७) मट्टीतेल	— २० मी.ली.
८) पानी	— ७ लिटर

माथिका वस्तुहरुलाई छुट्टाछुटै मसिनो हुने गरी पिध्ने र पानीमा मिसाउने। अन्त्यमा छर्ने समयमा मट्टीतेल मिसाइ छर्नुपर्छ। यो वानस्पती विषादीलाई हावा नजाने गरी राख्न सकिएमा ३ दिन सम्म राखी छर्न सकिन्छ नत्र भने २४ घण्टा भित्रमा छरीसक्नुपर्छ।

(उक्त विषादी ४ जुन २००४ देखि २५ सेप्टेम्बर २००४ सम्म संचालित अधिकृत स्तरीय आई.पि.एम तालिममा परि क्षण गरिएको।)

#### ख) वोटविरुवामा बसी दुख दिने कीराहरुको व्यवस्थापनका लागि

#### “हमाल भोल-२”-का बनस्पती तथा जडीबुटीहरु र तिनीहरुको मात्रा

१) असुरोको पात	— १ के.जी
२) तीतेपाती	— १ के.जी
३) बनमारा	— १ के.जी
४) खिरो	— १ के.जी
५) केतुकी	— १ के.जी

७) सिस्ना — १ के.जी

८) गाई वस्तुको गहुँत — ५लीटर

९) पानी — १५ लीटर

माथिका वस्तुहरुलाई राम्रोसंग साना साना टुका हुने गरी काट्ने। एउटा प्लाष्टीकको ड्रममा १५लीटर पानी राख्ने र उक्त बनस्पतीका टुकाहरुलाई पानी राखिएको ड्रममा डुवाउने र उक्त ड्रममा ५लीटर गाइवस्तुको गहुँत राखिदिने र ड्रमलाई हावा नष्टिर्ने गरी बन्द गर्ने। उक्त ड्रमलाई घामलागेको बेला दिउसोमा घाममा राख्ने र साभ कोठाभित्र राख्ने। मौसम र महिना अनुसार उक्त विषादी छर्ने हुनका लागि २० देखि ३५ दिनमा लाग्न सक्छ। ढक्कन खोल्दा विषादीको रंग गाढा खैरो देखिए पछि उक्त विषादी तयार भयो भनी जान्नुपर्छ। त्यसपछि उक्त वानस्पतीक विषादीलाई कपडाले छानेर १ भाग पानीमा १ भाग विषादी मिसाई स्प्रे गर्न सकिन्छ।

(उक्त वानस्पतिक विषादी म्यागदी जिल्लामा संचालित माभखर्क आई.पि.एम कृषक पाठशाला, लालीगुरांस आई.पि.एम. कृषक पाठशाला, रत्नेचौर कृषक र विज्ञान कार्यक्रम म्यागदीमा परिक्षण गरिएको)

## एमिएन इनफल्यूएन्जा संग मिल्दा जुल्दा अन्य रोगहरू (Differential Diagnosis)

डा. करुना शर्मा

ब. प. चि.

### १) रानीखेत रोग:

रानीखेत एक अति तिक्षण प्रकारको कुखुरा तथा अन्य पन्छी जातीमा देखिने अती घातक तथा अरीर्थक दृष्टिकोणले महत्वपूर्ण रोग हो। यो रोग लागेको अवस्थामा अत्यधिक मृत्यु हुने भएकोले कृषक लगायत प्राविधिकहरूले पनि धोका खाएको पाइएको छ। यस विरुद्ध नियमित रूपमा खोप प्रयोग हुँदै आएको भएतापनि रोगको संकमण बारम्बार भई राखेको छ। यो रोग लागेका पन्छीहरूमा वर्ड फल्पु रोगको तुलनामा विरामी र मृत्युदर अपेक्षाकृत कम हुन्छ। यस रोगबाट बिषणुको प्रजातीको आधारमा लक्षणहरू देखिने भएको हुनाले हरियो छेन्ने, फुल उत्पादन घटाउने देखिअन्यबाट सजिलै छुट्टाउन सकिन्छ। नेपालमा यो रोग कुखुरा व्यवसायी तथा प्राविधिकहरूको लागि चुनौतीकौ रूपमा रहेकोछ।

#### रोग संक्रमण

यो रोग विषाणु (Virus) बाट सर्वे अति नै संक्रमक रोग हो। यो रोग सर्वप्रथम बेलायतको न्यू क्यासल भन्ने ठाउंमा देखिएको हुनाखे नै यसको नाउ पनि न्यू क्यासल रहेको हो। यो रोग हाल विश्वभरी फैलि सकेको छ। त्यस पछि भारतको उत्तर प्रदेशको रानीखेत भन्ने ठाउंमा देखा परेकोले भारतले रानीखेत नामाकरण गरीएको हो। यसले रोगको संकमण भए पछि एक पछि अर्को हुँदै बथानका बथान कुखुरा एकै चोटी असर गर्दछ र धेरै संख्यामा मर्दछन्। रोगी कुखुराको ज्याल सिगान र लसपस भएका दाना पानी, हावा, भाडा कडा आदीको माध्यमबाट यो रोग एक कुखुराबाट अर्कोमा सर्दछ। यो रोगले बढी असर सानो उम्रेका चल्लाहरूमा गर्दछ। रानीखेत प्रमुख रूपमा कुखुरामा नै लाग्ने रोग हो। तापनि यसले टर्की, परेवा, हास, कोयल, ढुकुर, pheasants / fowl लाई पनि असर पार्दछ, यसले गर्दा कुखुराको मृत्युदर ५० देखि १०० हुन्छ। यो रोग अत्यन्त छिटो फैलने, सरूवा, श्वास प्रश्वास र स्नायु दुवै प्रणालीलाई असर गर्ने रोग हो। यौं रोग अति तिक्षण प्रकारबाट संकमण भएमा खोरमा एक्कासी कुखुरा मरेको भेटिन्छ।

मानिसमा यसले गर्दा आखा सम्बन्धि समस्या देखिन्छ। यो प्रयोगशालामा भ्याक्सीन सक्बन्धी काम गर्ने र रोगी पन्छीको हेरचाह गर्ने मानिसलाई मुख्य रूपमा देखिएको छ।

#### रोगको लक्षणहरू

यो रानीखेत रोगको कारणले गर्दा पन्छीहरूमा श्वास प्रश्वास र स्नायु प्रणाली सम्बन्धी तथा अन्य लक्षणहरू देखा पर्दछन्। यो रोग मौसम र बिषाणुको प्रजातीको आधारमा बिभिन्न रूपमा देखिन्छ। गर्मी समयमा स्नायु सन्बन्धी लक्षणको बाहुल्यता र जाडो समयमा श्वास प्रश्वास सम्बन्धी लक्षणको बाहुल्यता धेरै हुन्छ।

श्वास प्रश्वास प्रणाली सम्बन्धी लक्षणमा कुखुराले खोक्ने र सास फेर्न गाहो हुने प्रमुख लक्षण हुन्। चुच्चो र नाकको प्वालबाट ज्याल र सिंगान निकाल्छ। यसले गर्दा रोगी कुखुरालाई सास फेर्न र निल गाहो हुन्छ। त्यसले टाउको भट्टकाउने र घाटी ताने गर्दछ। एक किसिमको अनौठो स्वर निकाल्छ। यस्तो कुखुरा २४-३० घण्टा भित्रमा मर्दछ। स्नायु प्रणाली सम्बन्धी लक्षणले गर्दा कुखुरामो छिन छिनमा अचेत हुने, मांसपेशीको कम्पन हुने, एकै स्थानमा फनफनी घुम्ने, पछाडि हिँड्ने, पखेटा र खट्टाको पक्षघात हुने, टाउको र धाँटी एकातिर बटार्ने हुन्छ। यी लक्षण सानो उमेरका कुखुरामा धेरै देखिन्छन्, वयस्क कुखुरामा धेरै देखिन्दैन। बथानमा लगभग २०% कुखुरामा यस्तो लक्षण देखा पर्दछ। कतिपय अवस्थामा रानीखेत र इन्फेक्सियस ल्यारिगोटे ? काईटिस एकै पटक पनि देखा पर्न सक्दछन्। कुखुरा भोक्राउने, टाउको सुनिने, आंखा सुनिने र त्यसबाट पानी जस्तो बाकलो पदार्थ निस्कने, सिउर र लोती नीलो हुन्छ। हरियो रंगको निकै पातलो गन्हाउने छर्दछ। फुल पार्ने कुखुराले अण्डा दिन बन्द गर्दछ। अण्डा नै पारेमा बाहिरी बोक्रा पातलो हुने वा नभएको पनि हुन सक्दछ।

#### पोष्टमार्टम परिक्षण

कुखुराको पेट प्रोभेन्ट कुलसमा रातो थोलाहरू देखिन्छन्। Trachea को भित्री भाग रातो हुनुको साथै बाकलो पदार्थ जसेको हुन्छ। हावा थैलीहरू फिंज भएको पदार्थ भरीने भएकोले धमिलो रंगको देखिन्छन्। आन्द्रको भित्री भागमा रक्तश्वाव र आन्द्रामा राता साना ठूला थोल्लाहरू देखिन्छन्।

#### रोग निदान

रोग निदान खास गरी रोगका लक्षणहरू र पोष्ट मार्टम परिक्षणको आधारमा गर्न सकिन्छ। साथै प्रयोगशाला परिक्षणबाट यो रोग अन्य रोगबाट सजिलै छुट्टाउन सकिन्छ।

#### उपचार

यो रोग बिषणुबाट सर्वे रोग चाएको हुनाले यसको उपचार सम्भव हुँदैन त्यसै बेलैमा कखराको जाती अनसार सिफारिस गरेरिका खोपहरू लगाइ तथा उचित जैविक सुरक्षाका अपनाई सुरक्षित राजन सकिन्छ।

#### रोगथाम तथा नियन्त्रण

कुखुरा खोर वरिपरि सदैव आरोग्य व्यवस्था अपनाउनु पर्दछ। नयां ल्याईएका कुखुराहरूलाई २ हप्ता सम्म टाढा नै राज्ञु पर्दछ। बाहिरी कुखुरा, काग र अरू पन्छीहरू पनि कुखुरा पालन क्षेत्रभित्र आउने हुनहुँदैन। रानीखेत रोगको लक्षण देखाएका कुखुरालाई नष्ट गरी गहिरो खाडल बनाई गाडिदिनु उचित हुन्छ। अन्य निरोगी कुखुरालाई सानो सानो सम्ह १०-१५ गोटा मा विभाजन गरी नया स्वच्छ र सफा ठाउमा राज्ञु पर्दछ। गरम

र सुख्खा समयमा २ हप्ता पछि फेरि मिसाउन सकिन्छ । तर जाडोको मौसममा ८ हप्ता पछि मात्र मिसाउन सकिन्छ । यस रोग लगायत अन्य रोगको लागि पनि प्रत्येक समय भाडा कुडा अन्य सम्पर्ण उपकरणहरू संक्रमण मुक्त गरी राख्नु पर्दछ त्यस पछि मात्र पूनः प्रयोगमा ल्याउन सकिन्छ । भ्याक्सीन लगाएको कुखुराको बथानमा रानीखेत देखिएमा पुनः F1 Strain भ्याक्सीन दिर्नु पर्दछ ।

रानीखेत रोग गर्मी याममा धेरै देखिन्छ । रोगी पन्थीको लसपस, संकमित भाडा कुडा, दाना, पानीको माध्यमबाट नै यो रोग फैलन्छ । कुखुरालाई सर्वप्रथम रानीखेत रोग विरुद्ध खोप दिनु पर्दछ । १ दिने चल्लालाई रानीखेत एफ स्ट्रेन भ्याक्सीन १ ट्र्यूवलाई १० देखि १५ मि.लि. चिसो र किटाणुरहित नर्मल सलाइनमा मिसाएर चल्लाको आंखा र नाकमा १/१ थोपा हालिदिने । यसले ६/८ हप्तासम्मका चल्लालाई रोगबाट बचाउने काम गर्दछ । भ्याक्सीन दिर्झाएको केहि समय सम्म चल्लालाई पानी नदिने । ८/१२ हप्ताको उमेरमा पुनः रानीखेत एम स्ट्रेन (मुक्तेश्वर) भ्याक्सीन १ ट्र्यूवलाई २०० मि.लि. किटाणु रहित नर्मल सलाइनमा मिलाएर ०.५ मि.लि. प्रति कुखुराको हिसाबले छाला मुनि वा मासुमा सुई दिनु पर्दछ । नेपालमा तयार गरिएको यो भ्याक्सीनको १ ट्र्यूवमा २०० मात्रा हुन्छ ।

### **इन्फेक्सियस ल्यारिगोट्रेकार्डिटिस:-**

कृतिपय अवस्थामा रानीखेत र इन्फेक्सियस ल्यारिगोट्रेकार्डिटिस एक पटकमा पनि देखा पर्न सक्दछन् । यस रोगबाट एक पटक संक्रमण भए पछि यस व्यवसायमा ठूलो आर्थिक क्षती पुऱ्याउदछ । फुल र मासु उत्पादन घटेर जानु, साथै कहिले काही अत्यधिक मृत्यु दर पनि हुन्छ । तर अन्य श्वास प्रश्वास सम्बन्धि समस्या देखाउने रोगहरूको दांजोमा यस रोगबाट आर्थिक क्षती कम हुन्छ ।

फुल उत्पादन अत्यधिक मात्रामा घटेर जाने यस रोगको मुख्य लक्षण मानिन्छ । भएको हुनाले यस रोग लागेको अवस्थामा श्वासरप्रश्वास सम्बन्धि लक्षणको वाहल्यता रहने र टाकिया र श्वास नलीमा रक्तश्वाब लगायत अन्य बाक्लो पदार्थ भरीएको हुन्छ जसको कारण श्वास प्रश्वास बन्द्य भएर पनि हुन सक्दछ ।

### **रोग संक्रमण**

पन्थीहरू खास गरी श्वास प्रश्वास नलिको माध्यमबाट नै संकमित हुन्को साथै हावा वा अन्य सक्रमित बस्तुहरू जस्तै कपडा, बोरा, दाना पानी, मानिसको चलखेल लगायत, रोग संकमित पन्थीहरू संग प्रत्यक्ष संसर्गबाट यो रोग सर्दछ । यसमा रोग संकमित पन्थीहरू रोगबाट निको भएता पनि रोगबाहक बनि रहन्छन् (क्यारियर) ।

### **रोगका लक्षणहरू**

यो रोग लागे पछि तिक्ष्ण प्रकारको नहुने र श्वास प्रश्वास सम्बन्धि समस्या खोकी लाने, पटक पटक छिंकने, सिंगान आउने, श्वास फेर्न गाहो हुने खास गरी रातीमा, घ्यार घ्यार आवाज आउने, सास फेर्दा टाउको तन्काउने, खकारमा रगत

देखिने, भौकीने, आंखा मूनि, टाउकोको भाग र अनुहार सुनिने हुन्छ, नाक मुखबाट न्याल चुहाउने, ज्वरो आउने, यस्तो समस्या कम उमेरका चल्लाहरूमा बढी देखिन्छ । मृत्यु दर भने १५% कम हुन्छ । यो रोग ४ हप्ताको उमेर देखि रोगको संक्रमण हुने संभावना बढी हुन्छ ।

### **अन्य रोगहरूबाट छुट्टाउने**

इन्फेक्सियस ब्रॉकार्डिटिस र इन्फेक्सियस ल्यारिगोट्रेकार्डिटिस दुवै कुखुरामा लाग्ने श्वास प्रश्वास सम्बन्धि समस्या देखाउने रोगहरू हुन् र दुवैले लगभग एकै प्रकारको लक्षणहरू देखाउने भएकाले यी दुवै रोगहरू साधारण अवस्थामा छुट्टाउन गाहो हुन्छ । तर इन्फेक्सियस ब्रॉकार्डिटिस भन्दा इन्फेक्सियस ल्यारिगोट्रेकार्डिटिस अलि ढिलो फैलने र टाकियामा रक्तश्वाब हुने भएकोले यसलाई सजिलै छुट्टाउन पनि सकिन्छ ।

### **रोग निदान**

रोग निदान खास गरी रोग लक्षणहरू, पोष्ट मार्टम परिक्षण र अनुभवको आधारमा गर्न सकिन्छ । साथै प्रयोगशाला परिक्षणबाट यो रोग अन्य रोगबाट सजिलै छुट्टाउन सकिन्छ ।

### **उपचार**

यो रोग बिषाणुबाट सर्ने रोग भएको हुनाले यसको उपचार सम्भव हुँदैन त्यसै बैलैमा खोप लगाइएको अवस्थामा रोगको प्रकोप घटन जान्छ । त्यसैल बैलैमा खोप लगाई सुरक्षीत राख्न तै उचित रोकथामको उपाय हुन्छ ।

### **रोकथाम र नियन्त्रण**

पन्थीहरू खास गरी ४ हप्ताको उमेर भए पछि नै खोप लगाउनु पर्दछ । त्यस पछि १६ देखि २० हप्ताकौ उमेरमा दोहोन्याउनु पर्दछ । तर आवश्यक परेमा १० दिनको उमेरमा नै पनि यो खोप लगाउन सकिन्छ । हिडुलको नियन्त्रण, संकमित पन्थीहरू छुट्टाएर राखेको अवस्थामा, फार्ममा राम्रो तथा स्वस्थ्य व्यवस्थापन गर्न सकेको अवस्थामा यो रोगलाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।

### **फउल कलेरा कुखुराको हैजा**

यो जिवाणुबाट सर्ने एक धातक सरूवा रोग हो । यो पास्चुरेला मल्टोसिडा नामक जिवाणुबाट हुने रोग हो । यो रोग प्रायः संसार का सबै देशरूमा देखिएको छ । यो रोग खास गरि ठूलो उमेरका पन्थीहरूमा देखिन्छ ।

### **रोग संक्रमण**

यो रोग संकमित पन्थीको सुली, न्याल, सिगानबाट दाना, पानी, र श्वास प्रश्वासको माध्यमबाट संक्रमण भई रोग फैलिन्छ । यो रोग खास गरी हुक्को उमेरका पन्थीहरूमा देखिन्छ । रोग संक्रमण भई मरेको कुखुराहरूको मासु अन्य कुखुराले हुँगेर पनि यो रोग सर्न सक्दछ । साथै मुसा, किरा फटेग्रा र जंगली चराहरू पनि यो रोग सार्न उत्तिकै जवाफदेही छन् ।

### **रोगका लक्षणहरू**

अति तिक्ष्ण प्रकारको प्रजातीबाट रोग संक्रमण भएमा एक्कासी कुखुरा मरेको भैटिन्छ । तिक्ष्ण प्रकारमा एकै पटक

धेरै बिरामी पन्छि देखिने र मृत्यु पनि धेरै हुने हुन्छ । जिर्ण प्रकार बाट संकमण भएमा यो रोग अंग विशेषमा मात्र केन्द्रित भई शिउर र लोती सुनीने हुन्छ । यो रोग संकमण भएको ४ देखि ९ दिनमा नै पन्छिहरूमा रोगका लक्षणहरू देखिन्छ । तिक्ष्ण प्रकार बाट बिरामी भएमा खास गरी संकमित भएका पन्छीहरूले दाना पानी खान छोडने, छर्ने, शारिरिक तौल घटने हुन्छ । फुल पार्ने कुखुराहरूमा फुल उत्पादन घटने, पन्छी हिडडुल गर्न नसक्ने, शिउर र लोती, खुट्टेको तल्लो भाग र जोर्नी सुनिने हुन्छ ।

### रोग निदान

रोग निदान खास गरी पोष्ट मार्टम परिक्षणको आधार मा हुन्छ । अति तिक्ष्ण प्रकारबाट रोग संकमण भएमा एक्कासी कुखुरा मरेको भेटिन्छ । त्यसैले कुनै प्रकारको लक्षण पोष्ट मार्टम गर्दा कुखुरामा देखिदैन । कम तिक्ष्ण प्रकारबाट बिरामी भएमा खास थरी मुटु, कलेजो, पेटमा र आन्द्रामा साना साना सियोको टूप्पा आकारका रक्तश्वाब भएको हुन्छ । फुल पार्ने कुखुराहरूमा पेट भित्र नै फुल फुटेको भेटिन्छ । रोग निदान मुटु, कलेजोबाट रगत भिकेर प्रयोगशालामा परीक्षण गरी जिवाणु पहिचान गरी सजिलै गर्न सकिन्छ । यस रोगको निदान कलेजोको सतहमा सिसटहरू देखिन्छ जुन अरु रोगबाट छुट्टाउने मुख्य लक्षण हो ।

### उपचार

अति तिक्ष्ण प्रकारबाट संकमण भएमा उपचार त्यती फाईदाजनक नहुन सक्छ । तर यो रोग जिवाणुबाट सर्वे रोग भएको हुनाले टेट्रासायकिलन लगायत अन्य औषधिहरू पानी वा दानामा राखेर खुवाएर उपचार गर्न सकिन्छ ।

### गम्बोरो रोग

यो रोग बिगतका केहि दशक देखि नै देखिएको थियो । सन् १९५७ मा सर्व प्रथम अमेरिकाको दिलावरको गम्बोरो भनिने ठाउंमा देखिएको थियो । नेपालमा १९९२ मा यो रोग पत्ता लागेको थियो । हाल सम्म भएको अनुसन्धानको आधारमा क्लासिकल र भेरीभिरुलेन्ट प्रजातीमात्र नेपालमा देखिएको छ । एभिएन ईन्फ्लुएन्जा रोगमा जस्तै यसमा पनि केहि लक्षणहरू एकै नाशको देखिन्छन् । यो रोगले बर्षामा रक्तश्वाब, छाती र खुट्टाका मासुहरूमा पनि रक्तश्वाब हुने हुन्छ । यो रोगले ३ देखि ५ हप्ताको उमेरमा रोगको संकमण बढी हुने संभावना हुन्छ । बढीमा २० हप्ता र घटीमा १० दिनको उमेरमा यो रोग लागेको देखिएको छ । त्यस पछि यो रोगबाट संकमण नै हुदैन । यो रोग लागि सके पछि कुखुराको रोग संग लडने क्षमता घटन् जान्छ र अति घातक प्रकारको प्रजातीबाट संकमण भएको अवस्थामा लगभग १००% पनि मृत्यु दर हुन्छ । त्यसकारण यो रोग लागे पछि अन्य रोगबाट पनि संकमण हुने बढि सम्भावना हुन्छ ।

### संकमण

पन्छीहरू खास गरी प्रत्यक्ष सन्सर्गका कारणबाट नै संकमित हुन्छन् । यसमा रोग सराइको अवधि एकदमै छोटो हुन्छ

१८ देखि ३६ घण्टा मात्र हुने भएकाले छिटै रोगका लक्षणहरू देखाउन थाल्दछ । यसमा रोग सराइको अवधि एकदमै छोटो हुने भएकोले संकमण भए पछि सबै बथानमा तुरन्तै एकै चोटीमा यो रोग फैलिन थाल्दछ ।

### रोगका लक्षणहरू

यो रोग लागे पछि तिक्ष्ण प्रकारको नहुने पन्छीहरू एकै ठाउंमा भुम्मिने, दाना पानी नखाने, पहेलो सेतो दिशा गर्ने, मलदार मा सली टासिएको हने, निदाउरो देखिने, ज्वरो आउने आदि यस रोगका मध्य लक्षणहरू हन । रोग लागेर ३ देखि ५ साताको उमेरमा रोगको संकमण हुने संभावना बढी हुन्छ । यो रोग लागेका बाँचेका चल्लाहरू ५/७ दिन पछि आफै निको भएर जान्छन् । यो रोग ३ देखि ५ साताको उमेरमा रोगको संकमण हुने संभावना बढी हुन्छ ।

### रोग निदान

यो रोग निदान खास गरी रोग लक्षणहरू, रोगले संकमण गरेको उमेर र पोष्ट मार्टम परिक्षणको आधारमा सजिलै निदान गर्न सकिन्छ । साथै प्रयोगशाला परिक्षणबाट पनि यो रोग अन्य रोगबाट सजिलै छुट्टाउन सकिन्छ ।

### उपचार

यो रोग बिषाणुबाट सर्वे रोग भएको हुनाले यसको उपचार सम्भव हुदैन । त्यसैले बेलैमा खोप लगाइएको अवस्थामा रोकको प्रकोप घटन जान्छ । यसरी शुरूमा १० दिनको उमेर पछि र २४-२८ दिनमा दोहराइ सुरक्षीत राख्न तै उचित रोकथामको उपाय हुनेछ । साथै अन्य रोगहरूको संकमण रोकन एन्टीबायोटिक्सहरू दाना वा पानीमा मिसाएर दिन सकिन्छ ।

### रोकथाम तथा नियन्त्रण

यो रोगको नियन्त्रणको लागी प्यारेन्ट स्टकमा उचित र सहि तरीकाबाट खोपको तालिका बनाई लगाउनु पर्ने हुन्छ । साथै ELISA प्रविधीबाट प्यारेन्ट स्टकमा चल्लामा Maternal Antibody Titer को परिक्षण गरी Titer पत्ता लगाउनु पर्दछ । सोही अनुसारको खोप तालिका बनाई दिनु पर्ने हुन्छ ।

### ५) ईन्फेक्सिसयस ब्रोकाईटिस:

इन्फेक्सिसयस ब्रोकाईटिस र ईन्फेक्सिसयस ल्यारिगोटे ? काईटिस दुवै कुखुरामा लाग्ने श्वास प्रश्वास सम्बन्ध समस्या देखाउने रोगहरू हन् । यो रोग लागे पछि खास गरी सानो उमेर का चल्लाहरूमा श्वास प्रश्वास सम्बन्ध समस्या देखाउन्छ । यी रोगको कारणबाट यस व्यवसायमा ठूलो आर्थिक क्षती हुनको साथै उत्पादनको चांप भएको बेलामा धेरै असर गरेको पाईन्छ ।

यो एक तिक्ष्ण प्रकारको बिषाणुबाट हुने श्वास प्रश्वास सम्बन्ध रोग हो । शुरू शुरूमा यो रोग ठूलो स्केलमा वा व्यवसायिक फार्महरूमा मात्र देखिएको थियो भने, अहिले आएर साना ठूला सबैमा देखिएको छ । यसमा खास गरी मृत्यु दर अत्यधिक हुने, सबै उमेरका कुखुरामा देखिने र फुल उत्पादन अत्यधिक मात्रामा घटेर जाने यस रोगको मुख्य लक्षण मानिन्छ । एक प्रकारको



पोष्ट मार्टम गर्दा जसमा शुरू शुरूमा मृगौलालाई समेत असर गरेको पाइन्छ । हाल यो रोग नेपाल लगायत संसार भरी नै फैलिसकेको अवस्था छ ।

### संक्रमण

पञ्चीहरू खास गरी श्वास नलिको माध्यमबाट नै यो रोग एक अकाइमा संक्रमण हुन्छन् । यस रोगमा रोग सराइको अवधि एकदमै छोटो १८ देखि ३६ घण्टा हने भएकाले तुरूतै रोगका लक्षणहरू देखाउन थाल्दछ । रोग सराइको अवधि एकदमै छोटो हुने भएकोले एक दूईवटामा रोगको संक्रमण भए पछि सबै बथानमा तुरून्तै एकै चोटीमा यो रोग फैलिन थाल्दछ ।

### रोगका लक्षणहरू

यो रोग लागे पछि तिक्ष्ण प्रकारको हुने श्वास प्रश्वास सम्बन्धि समस्या खोकी लाग्ने, पटक पटक छिक्ने, सिंगान आउने, श्वास फेर्न गाहो हुने, घ्यार घ्यार आवाज आउने, सास फेर्दा टाउको तन्काउने, आंखा मूनि र टाउकोको भाग सुनिने, अनुहार सुनिएको हुन्छ, नाक मुखबाट न्याल चुहाउने, ज्वरो आउने, यस रोगको समस्या कम उमेरका चच्चाहरूमा बढी देखिन्छ । यो रोग ४ साताको उमेर देखि रोगको संक्रमण हुने संभावना हुन्छ ।

बयस्क भएका वा माऊहरूमा फुल उत्पादन घटी हुने र फुलको आकारमा फरक आउने, खसो हुने, फुलको खोल पातलो हुने, पहेलो र सेतो भाग पनि पानी जस्तो देखिन्छ । यस रोगमा पनि लगभग लक्षणहरू उस्ता उस्तै देखिन्छ । खोकी लाग्ने, श्वास प्रश्वास सम्बन्धि समस्या देखिने हुन्त तर मृत्यु दर भने कम हुन्छ । यो रोगबाट निको भएता पनि पहिलेको जस्तो उत्पादन लिन सकिदैन ।

### रोग निदान

यो रोग निदान खास गरी रोगको लक्षणहरू, पोष्ट मार्टम परिक्षण र अनुभवको आधारमा गर्न सकिन्छ । साथै प्रयोगशाला परिक्षणबाट यो रोग अन्य रोगबाट सजिलै छुट्टाउन सकिन्छ ।

### उपचार

यो रोग बिषाणुबाट सर्ने रोग भएको हुनाले यसको उपचार सम्भव हुदैन । त्यसैले बेलैमा खोप लगाइ सुरक्षीत राख्न नै उचित उपाय हुन्छ ।

### रोकथाम र नियन्त्रण

समयमा नै खोप लगाई रोगबाट बचाउन सकिन्छ । स्थानिय अवस्था, अधिल्लो रोगको संक्रमण, रोगबाट जोखिम आदि हेरी खोपको तालिका बनाउन सकिन्छ । तर एक पटक रोग

भित्रिए पछि निर्मल बनाउन धैरै नै कठिन हुन्छ । हिडुलको नियन्त्रण, संक्रमित पन्चीलाई तुरून्तै छुट्टाएर राखेको अवस्थामा, फारम्मा राम्रो तथा स्वस्थ्य र स्वस्थ्य व्यवस्थापन गर्न सकेको अवस्थामा यो रोगलाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।

### इन्फेक्सियस कोराईजा

यसमा सबै उमेरका कुखुराको नाकबाट श्वास प्रश्वास सम्बन्धि समस्या देखिन्छ, सिंगान आउने, घ्यार घ्यार आवाज आउने, पटक पटक छिक्ने, आंखा मूनि र टाउकोको भाग सुनिने, अनुहार सुनिएको हुन्छ, खोकी लाग्ने, नाक मुखबाट न्याल चुहाउने, ज्वरो आउने, समस्या कम उमेरका चच्चाहरूमा देखिन्छ र मृत्यु दर भने कम हुन्छ । यो रोग ४ साताको उमेर देखि रोगको संक्रमण हुने संभावना हुन्छ ।

यो रोग कुखुरा तथा परेवा जातीमा लाग्ने सरूवा रोग हो । यो रोग ८ देखि २० हप्ताका उमेरका पन्चीहरूमा बढी देखिने र रोग सराइको अवधि एकदम कम हुने भएकोले बथानमा एकदमै छिटो यो रोग फैलिन्छ । यो रोग (*Haemophilus paragallinarum*) नामक जीवाणको कारणबाट यो रोग फैलिन्छ ।

### रोक संक्रमण

यो रोग संक्रमित पन्चीहरू खास गरी श्वास नलिको माध्यमबाट नै संक्रमित हुन्छन् । यसमा रोग सराइको अवधि एकदमै छोटो हुन्त १ देखि ३ दिन मानै रोगका लक्षणहरू देखाउ थाल्दछ । यो रोग २/३ दिनमा नै बथान भरी रोग फैलिएर जान्छ ।

### रोगका लक्षणहरू

यो रोग लागे पछि तिक्ष्ण प्रकारको नहुने र श्वास प्रश्वास सम्बन्धि समस्या खोकी लाग्ने, पटक पटक छिक्ने, सिंगान आउने, आंखा मूनि र टाउकोको भाग र अनुहार सुनिने हुन्छ, मुखबाट न्याल चुहाउने, ज्वरो आउने, यस्तो समस्या कम उमेरका चच्चाहरूमा बढी देखिन्छ । १०/४०% फुल उत्पादन घटेर जान्छ मृत्यु दर भने १५% सम्म हुन्छ । यो रोग ४ हप्ताको उमेर देखि रोगको संक्रमण हुने संभावना हुन्छ ।

### रोग निदान

यो रोग निदान खास गरी रोग लक्षणहरू र पोष्ट मार्टम परि क्षणको आधारमा गर्न सकिन्छ । साथै प्रयोगशाला परिक्षणबाट यो रोग अन्य रोगबाट सजिलै छुट्टाउन सकिन्छ ।

### उपचार

जिवाणुबाट सर्ने रोग भएको हुनाले टेट्रासायक्नि अन्य एन्टिबायोटिकहरू प्रयोग गर्न सकिन्छ । साथै अन्य औषधिहरू पानी वा दानामा राखेर खुवाएर उपचार गर्न सकिन्छ ।

### रोकथाम तथा नियन्त्रण

रोगथामका लागि समयमा नै सिफरिस गरीएका खोप तालिका अनुसार लगाई सुरक्षित राख्न सकेको अवस्थामा रोगको संक्रमणलाई धेरै हद सम्म न्यनीकरण गर्न सकिन्छ ।

अन्त्यमा म के भन्न चाहान्तु भने यदि बर्ड फ्ल्यु रोगको प्रकोप भएको अवस्थामा पनि तपाईं हामी नै (प्राविधिकहरू) हो यो रोगको पहिचान, रोकथाम तथा नियन्त्रण गर्ने । त्यसैले अवस्था हेरेर, कैलाएर मात्र कुखुराहरू पठाउने गरी केन्द्रिय पशु रोग निदान प्रयोगशालामा । किनकी तपाईं हाम्रो लाहपर्वाहीका कारण रोग फैलने र अरुलाई संक्रमण हुने अवस्था सृजना हुन नपनओस् ।

## आलुवाली एक लुकेको सम्पदा

विष्णुदत्त अवस्थी  
वरिष्ठ कृषि अर्थ विज्ञ

### परिचय

आलुको महत्व बुझौं, उत्पादन बढाओं र खाद्य सुरक्षामा टेवा पुऱ्याओं नाराका साथ संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ को वर्षलाई अन्तराष्ट्रिय आलु वर्षका रूपमा मनाउने धोषणा भए अनुरुप विश्वका आधिकांश देशहरूले आ-आफ्नो अनुकूल समय अनुसार यो कार्यक्रमलाई प्राथमिकता दिई अन्तराष्ट्रिय आलु वर्षको रूपमा मनाइ रहेका छन्। नेपालले अन्तराष्ट्रिय आलु वर्ष मनाउने कार्यक्रम सेप्टेम्बर देखि डिसेम्बर चार महिना तोकेको छ। सन् २००८ को वर्षलाई अन्तराष्ट्रिय आलु वर्षको रूपमा मनाउने प्रस्ताव २००५ मानै पेरु लगायत विश्वका विकासशील देशहरूले आम उपभोक्तामा आलुको महत्व वारे जनचेतना जागोस र खाद्यान्तको वैकल्पिक श्रोतकारुपमा आलुको उपयोग गरी खाद्यान्त असुरक्षित देशहरू भुखमरीको मारवाट केही हद सम्म भए पनि राहत पाउन सक्नु भन्ने उद्येश्यले यो निर्णय गरिएको थियो।

अन्तराष्ट्रिय आलु वर्ष कसरी मनाइन्छ, र यस्ले के गर्दै भन्ने जिज्ञासाका सन्दर्भमा यस भन्दा पूर्व संयुक्त राष्ट्र संघकै आव्हानमा सन् २००४ को वर्षलाई अन्तराष्ट्रिय धान वर्षको रूपमा मनाइएको थियो। जस्मा धानको उत्पादन वृद्धि गर्ने सम्बन्धी नयां नयां प्रविधिको प्रचार प्रसार, शैक्षिक समाग्रीको प्रदर्शन लगायत उत्पादन तथा उत्पादन दर वृद्धि गर्ने विषय सम्बन्धी कार्यक्रम संचालन गरिएका थिए र यसैको सम्भन्ना स्वरूप नेपालले प्रत्येक वर्ष आषाढ १५ गते धान दिवसको रूपमा मनाउने कार्यक्रमलाई निरन्तरता दिई आएको छ। अन्तराष्ट्रिय धान वर्ष मनाए जस्तै अन्तराष्ट्रिय आलु वर्षलाई पनि आलुको उत्पादन वृद्धि गर्ने खालका विशेष प्रचार प्रसार र शैक्षिक प्रदर्शनीका कृयाकलापहरु सम्पन्न गरी भविष्यमा हुने खाद्य संकटवाट वच्च र वच्चाउन यो वालीको महत्वलाई उजागर गर्ने लक्ष्य लिएको पाईन्छ।

### आलुको ऐतिहासिक पृष्ठभूमि

आलु खेतीको शुरुवात सर्वप्रथम दक्षिण अमेरिकाको पेरु राज्यवाट ७००० वर्ष पहिले भएको पाइन्छ। पेरुमा अन्तराष्ट्रिय आलु विकास केन्द्र International Potato Centre (CIP) को स्थापना भए पश्चात विश्वको आलु विकास सम्बन्धी अध्ययन अनुसन्धान लगायत नयां नयां प्रविधि एवं जातहरूको आविष्कार गर्ने जस्ता कार्यक्रमहरूको थालनी समेत यसै केन्द्रवाट हुने गरेको छ। आज विश्वका कठिपय देशहरूले आलुलाई एक प्रमुख खाद्यान्त वालीको

रूपमा स्विकारी यस्को उपयोग, उत्पादन र वजार व्यवस्थापनमा तिब्रता ल्याएका छन्। छिमेकी राष्ट्र भारतमा सातवी शताब्दीतिर आलु खेतीको शुरुवात (यूरोपमा आलु खेती शुरु भएको ठीक ४० वर्ष पछि) पुर्तगालीले शुरु गरेको एक अध्ययनले बताएको छ। नेपालमा भारतको हिमान्चल प्रदेशवाट ल्याएको आलुवाट सन् १७९३ मा आलु खेतीको शुरुवात भएता पनि १५० वर्ष सम्म यो वालीले महत्वपूर्ण स्थान पाएको थिएन। सरकारीस्तरवाट आलु विकास सम्बन्धी कार्यक्रमको थालनी सन् १९६२ मा नेपाल भारत संयुक्त तत्वावधानमा स्थापना भएको आलु विकास सम्बन्धी आयोजनाको शुरुवातवाट भएको हो। तर परम्परागत रूपमा नेपाली किसानहरूले धेरै पहिले देखि नै आफ्नै अनुभवमा आलु खेती गर्दै आएता पनि वढदो मागलाई मध्यनजर गरी आलुको उत्पादन र उत्पादन दरमा वृद्धि गर्ने उद्देश्यले सन् १९७२ मा आलु विकास कार्यक्रम, खुमलटार लगायत देशका विभिन्न ठाउंहरूमा आलु विकास फार्महरूको समेत स्थापना गरियो। यस्ले गर्दा आलु खेतीको लागि चाहिने वीउको उपलब्धता तथा आलु लगाउने प्राविधिक ज्ञान लगायत वजार व्यवस्थापन सम्बन्धी किसानहरूलाई सुसुचित गराउन समेत यस्ले मद्दत पुऱ्यायो मिल्नेछ।

### अन्तराष्ट्रिय आलु वर्ष मनाउनाको औचित्य

संयुक्त राष्ट्र संघको एक प्रतिवेदन अनुसार विश्वको अहिलेको जनसंख्या वृद्धि दरलाई हेर्दा आगामी २० वर्षमा विश्वको जनसंख्या एक करोड व्यक्ति प्रतिवर्षका दरले वृद्धि हुने अनुमान गरिएको छ। यस किसिमको जनसंख्याको वृद्धि खासगरी विकासशील देशहरूमा जहाँ श्रोत साधनको न्यूनता छ, त्यहाँ ९५ प्रतिशत भन्दा वढी हुन सक्ने पूर्वानुमान गरि एको छ। जनसंख्या वृद्धिको वढदो क्रम र जलवायु परिवर्तनका कारणवाट खाद्यान्त वालीमा आउने हासले गर्दा संयुक्त राष्ट्र संघले यहांको भोकमरी पिडित जनतालाई धान गहुं मकै जस्ता खाद्यान्त वस्तुको सहज आपूर्ति गर्न नसक्ने हुँदा वैकल्पिक उपायको खोजी गर्दा अरु अन्न वालीको तुलनामा छिटो, सजिलै र कम उत्पादन लागत तथा प्रतिकूल मौसममा समेत उत्पादन दिन सक्ने आलु वाली पत्ता लगायो। वास्तवमा अरु खाद्यान्त वालीको तुलनामा आलुमा वढी पौष्टिकत्व हुनुका साथै छिटो र कम जमीन र प्रतिकूल मौसममा समेत उत्पादन दिन सक्ने क्षमता आलुवालीमा विद्यमान पाइन्छ। आलु वालीले विश्वको खाद्य सुरक्षा तथा

गरिवी निवारणमा परापूर्वकाल देखि टेवा पुऱ्याएको पाइन्छ। यस्को ज्वलन्त उदाहरण उत्तरी यूरोपमा मौसम परिवर्तनका कारण अत्याधिक हिमपात भएको वर्ष धेरै चिसोका कारण परम्परागत रूपमा उत्पादन गरिने धान, गहुँ र मकै जस्ता सम्पूर्ण खाद्यान्न वालीहरू पूर्णतया नष्ट भएता पनि आलु वालीको उत्पादनमा चिसोको कुनै असर नपरी उत्पादनमा ह्लास नभएको कारणले भोकमरीको मारवाट वच्न जनताले राहत पाएका थिए। सदियौं देखि ऋषि मुनिहरूले यही आलुलाई फलको रूपमा उपभोग गरेका उदाहरणहरु पनि प्रशस्त रहेका छन्। आज पनि हाम्रो हिमाली जिल्लाहरूमा आलु वालीनै जीवनको प्रमुख आधार रहेको छ। यसैले आलुको महत्वलाई सर्वसाधारणले राम्ररी वुझ्न र यसवालीको उत्पादन, वजार व्यवस्थापन आदीमा विशेष जोड दिई

Nutritional Value	प्रति १०० ग्राम	(३.५०२)
Energy	८० किलो क्यालोरी	३२० के.जी.
कार्बोहाइड्रेड	१९ ग्राम	
स्टार्च	१५ ग्राम	
डाइटरी	फाइबर	२.२ ग्राम
फ्याट	०.१ ग्राम	
प्रोटीन	२ ग्राम	
पानी	७५ ग्राम	
थियामिन (Vit.B1)	०.०८ मि.ग्रा.	६ %
रिवोफ्लेमिन (Vit.B2)	०.०३ मि.ग्रा.	२ %
नियासिन (Vit.B3) मि.ग्रा.	१.१ मि.ग्रा.	७ %

यसरी आलुमा पाइने पौष्टिक तत्वहरू स्वस्थ्य जीवनयापनको लागि अतिनै उपयोगी हुनुका साथै यस्ले खाद्यान्न न्यूनताको कमि समेत पूरा गर्न प्रमुख वालीको रूपमा भूमिका निर्वाह गरी भोकमरीवाट वचाउन ठूलो मद्दत पुऱ्याउँछ।

#### नेपालमा आलु उत्पादन तथा उपयोगको स्थिति:

नेपालमा परम्परागतरूपमा आलु खेती देशका सबै ठाउँहरूमा हिमाल, पहाड र तराईका सबै जिल्लाहरूमा धेरै पहिले देखि गरिदै आएको भएतापनि व्यवसायिक रूपमा आलु उत्पादनको शुरुवात आठौं पञ्चवर्षीय योजना पश्चात भएको पाइन्छ। आलुको उपयोग खास गरी तराई र पहाडी जिल्लाहरूमा तरकारीकोरूपमा गरिन्छ, भने हिमाली तथा उच्च पहाडी भेगमा आहारको रूपमा आलुको उपयोग गरेको पाइन्छ। आलु एक वढी वजन हुने र लामो समय सम्म सुरक्षित राख्न नसकिने वस्तु भएकोले तत्काल वजारको उपलब्धता हुन पर्ने, स्टोरेजको व्यवस्थामा हुनु पर्ने जस्ता पूर्वाधारहरू यस्को व्यवसायिक उत्पादनको लागि कडीकोरूपमा लिन सकिन्छ। वजारको उपलब्धता स्टोरेजको सुविधा तथा आलूको

भविष्यमा आउने खाद्यान्न संकटवाट वच्न सहयोगी वालीको रूपमा आलुवालीको व्यापक प्रचार प्रसार होस भन्ने आशा गर्दै यो अन्तर्राष्ट्रिय आलु वर्ष मनाउने घोषणा गरिएको पाईन्छ। नेपाल एक कृषि प्रधान देश भएकोले वालीहरूको प्रवर्द्धन गर्ने जस्ता कार्यक्रमहरूलाई टेवा पुऱ्याउन यस किसिमका यस किसिमको अन्तर्राष्ट्रिय महोत्सवहरूलाई मनाउनु फलदायी हुने देखिन्छ।

#### आलुमा पाइने प्रमुख पौष्टिक तत्वहरू

शक्तिको श्रोतको रूपमा चाहिने कार्बोहाइड्रेडको मात्रा आलुमा अत्याधिक (लगभग २६ ग्राम मध्यम खाले आलुमा समेत) पाइन्छ। भने अन्य पौष्टिक तत्वहरू पनि यस्मा प्रचुर मात्रामा पाइन्छन। आलुमा पाइने प्रमुख पौष्टिक तत्वहरू यस प्रकार रहेका छन्।

वढदो मांगका कारण आलु उत्पादन देशको पूर्वान्चल हुदै मध्यमान्चल क्षेत्र सम्म वढी पाइन्छ, भने उपयुक्त वजार लगायत अन्य पूर्वाधारको अभावले गर्दा पश्चिमान्चल, मध्यमण्डिचम तथा सूदूर पश्चिममा यस्को व्यवसायिक उत्पादन न्यून रहेको पाईन्छ। आ.व. ०६३६४ को तथ्यांक अनुसार नेपालमा आलु वालीले ढाकेको कुल क्षेत्रफल १५३५३४ हे. उत्पादन १९४३२४६ मे.टन र उत्पादन दर १३ मे.टन. हेक्टर रहेको छ। यसै अनुसार उत्पादन वढी हुने जिल्लाहरूमा काभ्रेपलान्चोक काठमाण्डौको वजार भन्दा नजिक भएकाले आलु उत्पादनमा प्रमुख स्थान ओगटेको पाइन्छ। यस जिल्लामा आलुको क्षेत्रफल ५०५० हे. उत्पादन ८९१५० मे.टन र उत्पादन दर १७७ मे.टन/हेक्टर रहेको छ। यसै गरी तराईका जिल्लाहरू मध्ये भापामा आलुको क्षेत्रफल १०५०० हेक्टर, उत्पादन १४८०५० मे.टन र उत्पादन दर १४ मे.टन हेक्टर रहेको छ भने वारामा क्षेत्रफल ६२०० हेक्टर र १२९३९४ मे.टन र उत्पादन दर २१ मे.टन/हेक्टर रहेको पाइन्छ।

## अन्तर्राष्ट्रीय आलु वर्ष र नेपाल

नेपाल एक खाद्यान्न न्यून भएको देश भएकोले बढ्दो जनसंख्याको भरण, पोषण गर्न विद्यमान खाद्य उत्पादनले नपुग्ने भईसकेकोछ। एकातर्फ प्रतिवर्ष विदेशवाट खाद्यान्न आयात गर्ने क्रम बढ्दो देखिन्छ भने अर्कोतर्फ आलु वालीलाई विश्वका देशहरूले भविष्यको खाद्यान्न संकटलाई टार्न सक्नेगरी धान, गहुं र मकै पछि चौथो प्रमुख खाद्यान्न वालीको रूपमा स्वीकारी सकेको छन् भने नेपालको ध्यान यसतर्फ पटक्कै गएको देखिदैन। नेपालमा प्रतिवर्ष भोकमरीको चपेटामा पर्ने खाद्यान्न न्यून हुने कर्णाली अन्वल लगायत पहाडी एवं उच्च पहाडी जिल्लाहरूमा जहाँ आलु खेती सजिलै सित गर्न सकिन्छ र भोकमरीवाट वचाउन जनतालाई ठूलो राहत दिन सकिन्छ, त्यसतर्फ ध्यान नदिई सरकारीस्तरवाट प्रतिवर्ष हेलिकप्टरवाट खाद्यान्न ढुवानी गर्दै आएको छ। यसरी ढुवानी गरेको खाद्यान्नले यो ठाउंको कुल मागांको २०% पनि आपूर्ति गर्न सकेको छैन। आलुवाली जस्तो वहुआयामिक पोषणयुक्त भण्डारको रूपमा रहेको अर्थात हामै देशको माटोमा लुकेको यो सम्पदाको उचित समयमा पहिचान गरी यस्को उत्पादन एवं वजार व्यवस्थापनमा सर्वसाधारणको ध्यान जाओस भन्ने उद्देश्य राखेकोले आलु वर्ष मनाउनु एक उचित कदमको थाली भएको लाग्दछ। यस्ले गर्दा भविष्यमा आलुको उत्पादनमा वृद्धि ल्याउन आलु वालीका नयां नयां जातका वीउ तथा प्रविधिहरु निस्केका छन्। जस्मा टी.पी.एस जस्ता आलुको वियाँवाट आलु खेती गर्न सकिने प्रविधिको विकास भएको छ। यसले गर्दा आलुको वीउको लागि किसानले बढी खर्च गर्नु पर्ने समस्याको समाधान समेत हुन आलुमा लाग्ने रोगको निदान सम्बन्धी विभिन्न स्वास्थ्यलाई समेत हानी नगर्ने औषधिको समेत विकास भएको छ। यी आलु सम्बन्धी विभिन्न तकनीकीको प्रचार प्रसार गरी खाद्यान्न अभावले ग्रस्त भएका जिल्लाहरूमा आलु उत्पादन प्रमुख वालीको रूपमा गर्न प्रेरणा दिई कृषकको आय आर्जनमा महत पुऱ्याउन र गरिवी निवारणमा टेवा पुऱ्याउन यो आलु वर्ष महोत्सवले महत्वपूर्ण भूमिका रहेको। अन्तमा आफ्नो माटोमा कम उत्पादन लागतमा, कम समयमा कम सिंचाईमा उब्जाउन सकिने आय आर्जन गर्न सकिने नगदेवालीकोरूपमा रहेको आलु वालीलाई विश्वका अरु देशहरूले प्रमुख खाद्यान्न वालीकोरूपमा सकारे जस्तै नेपालले पनि खाद्यान्न वालीको स्तरमा राखी प्रत्येक वर्ष आलु दिवस मनाउने गरी आलुको उत्पादन वितरण र वजार व्यवस्था आदिको समुचित व्यवस्था गर्न सके खाद्यान्न न्यून भएका जिल्लाहरूलाई यस्को उत्पादनवाट ठूलो राहत पाउन सक्ये भने ग्रामीण क्षेत्रमा वेरोजगार रहेका युवा जनशक्तिलाई समेत यस्को उत्पादन वजार व्यवस्थापन आदिमा संलग्न गराई कृषि विकासको

लागि आवश्यक पर्ने श्रम शक्तिलाई पलायन हुनवाट समेत रोक्न यस्ले अहम भूमिका निभाउन सक्नेछ भन्ने कुरामा दुईमत हुनसक्दैन।

## आलु उत्पादनवाट लिन सकिने फायदा

नेपालमा धेरै पहिले देखि परम्परागत रूपमा आलु खेती गरिदै आएको र परम्परागत रूपमानै यस्को उपयोग पनि तरकारीको रूपमा, उसिनेर खाने, आलु चिप्स आदि वनाएर खाने जस्ता परिकारमा मात्र सिमित भएकाले यसवाट आलु उत्पादक किसानहरूले सोचे जस्तो फायदा लिन सकेका छैनन। उत्पादित आलुको अधिकांस भाग लगभग ९० प्रतिशत ताजा आलुको रूपमा विक्री गरिन्छ भने ५ प्रतिशत चिप्स आदि र ५ प्रतिशत उसिने र खाने गरिएको जानकारी एक अध्ययनले जनाएको छ। उत्पादित आलु किसानले स्टोर गर्ने सुविधा नभएकाले तत्काल सोभै वजारमा विक्री गर्ने गरेकोले आलुको सिजनमा वजारको मांग भन्दा आपूर्ति बढी हुनुले गर्दा मूल्यमा कमि आई किसानले उचित मुल्य पाउदैनन र विस्तार विस्तारै यसको खेती प्रति उदासीन हुन पुगेका छन्। यो मारवाट वच्च सरकारी स्तरवाट गोदामको उचित व्यवस्था गरी आलुको प्रशोधन गर्ने उद्योग स्थापनामा जोड दिई विभिन्न किसिमका आलुजन्य पदार्थहरू (जस्तै लेस, चिप्स, भुजिया, पापड आदि) उत्पादन गरी भारत एवं विदेशवाट हाल आयात गरिने यस्ता आलु जन्य पदार्थहरूको आयात प्रतिस्थापन गरी उत्पादन गर्न सरकारी एवं गैर सरकारी क्षेत्रवाट आवश्यक पहल गरिएमा एकातर्फ भविष्यमा चुनौतीको रूपमा देखिने खाद्यान्नको मारवाट वच्च सकिन्छ भने अर्कोतर्फ यसवाट आय आर्जन गरी कृषकहरूले प्रमुख व्यवसायिक वालीको रूपमा स्वीकारी उत्पादनमा समेत वृद्धि गर्ने छन्।

## सन्दर्भ सूची

Awasthi, B.D. (2006). To Reduce Poverty the Role of Efficient Market Management in Commercial Fruits and Vegetable Production. Sampati (An Economic Journal), Year 9, No 52063, Kathmandu, Nepal. In Nepali.

Awasthi, B.D. (2008). Relevancy of International Potato Year. An Article Published in Kathmandu Post, on 31 august, 2008.

DADO, (2004). A Glimpse. District Agricultural Development Office Program His Majesty's Government, Ministry of Agriculture and Cooperative, Agricultural Department, District Agriculture Development Office, Kavrepalanchok. (In Nepali).

Potato <http://en.wikipedia.org/wiki/potato> 4/30/2008.

## जीवाणु मल तथा कृषिमा यसको उपयोगिता

सानु केशरी बज्राचार्य

### परिचय

माटोमा असंख्य मात्रामा आंखाले देखन नसक्ने जीवाणुहरु हुन्छन्। साधारणतया कृषकले जीवाणु भन्ने वित्तकै वोटविरुवा तथा वालीनालीलाई रोग लगाउने जीवाणुहरु बुझदछन्। तर माटोमा हानिकारण जिवाणु वाहेक फाइदाजनक जिवाणु पनि रहेका हुन्छन्। अर्थात माटोमा कृषकका साथी तथा वोटविरुवा तथा वालीनालीहरुको लागि चाहिने अति उपयोगी जीवाणुहरु (Microbes) पनि पाइन्छन्। यी जीवाणुहरुले आफ्नो कृयाकलापवाट वायुमण्डल र माटोमा प्राप्त हुन नसक्ने अवस्थामा रहेका खाद्य तत्वहरु वोटविरुवा तथा वालीनालीलाई सजिलै संग प्राप्त हुन सक्ने अवस्थामा परिणत गर्दछन्। त्यसैले वोटविरुवा र जीवाणुहरुमा घनिष्ठ सम्बन्ध भएको पाइएको छ। विभिन्न किसिमका उपयोगी जीवाणुहरु मध्ये कुनैकुनै जीवाणुहरुले माटोमा जटिल तथा अप्राप्त अवस्थामा रहेका फोस्फोरस तत्वलाई प्राप्त हुने अवस्थामा परिणत गर्दछन् र वोटविरुवालाई उपलब्ध गर्दछन्। त्यस्तै कुनैकुनै जीवाणुहरुले माटोमा रहेका प्रांगारिक पदार्थलाई कार्बनडाइअक्साइड निकाली हावामा यसको मात्रा बढाउँछन्। यस्को साथै कुनैकुनै जिवाणुहरुले हावामा भएको नाइट्रोजनलाई स्वतन्त्र रूपमा रही वा कोसेवालीहरुको जरामा रही वोटविरुवालाई उपलब्ध गराउदछन्। यस्ता अति उपयोगी जीवाणुहरुलाई माटोवाट वा कोशेवालीको गिर्खावाट प्रयोगशालामा सजिलै शुद्ध रूपमा छुट्याउन सकिन्छन्। यी जीवाणुहरुलाई वित्तमा वा माटोमा प्रयोग गर्नाले वोटविरुवा तथा वालीनालीको उत्पादनमा वृद्धि गर्न सकिन्छ। त्यस्ता उपयोगी जीवाणुहरुवाट तयार पारेको मल जीवाणुमलको नामले विश्वमा प्रख्यात छ। यी मलहरु राइजोवियमयुक्त, एजोटोब्याक्टरयुक्त, ब्लुग्रिनअल्मीयुक्त, एजोस्पाइरलमयुक्त, फोस्फोव्याक्टेरियनयुक्त तथा माइक्रोराइजलयुक्त मलहरु प्रयोगमा ल्याइएता पनि नेपालमा भने राइजोवियमयुक्त तथा एजोटोब्याक्टरयुक्त जीवाणु मलहरुको प्रयोग धेरै प्रख्यात छ।

**क. राइजोवियमयुक्त जीवाणुमल (Rhizobium Inoculum):**

यो जीवाणुमल खालि खाद्यान्न कोशेवाली (दालवाली), कोशे घासेवाली तथा केही कोशे रुखहरुको लागि मात्र प्रयोग गरि न्छ। राइजोवियम जीवाणुहरु माटोवाट कोशेवालीहरुको मसिनो जरावाट जराभित्र पस्थन् र उक्त जराहरुमा वायुमण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरी गिर्खा बनाएर

वस्थन्। यसरी राइजोवियमले स्थिरीकरण गरेको नाइट्रोजनलाई एमोनियममा परिवर्तन गर्दछ र उक्त कोशेवालीलाई उपलब्ध हुन्छ। यी राइजोवियम जीवाणुहरु विभिन्न जातका हुन्छन्। सबै जातको राइजोवियमले सबै कोशेवालीमा गिर्खा बनाउन सक्दैन। कुनै राइजोवियमले कुनै खास एक कोशेवालीलाई मात्र गिर्खा बनाउन सक्छ भने कुनैले एक भन्दा बढि कोशेवालीमा गिर्खा बनाउन सक्छ। यस्तो एकभन्दा बढि वालीमा गिर्खा बनाउन सक्ने कोशेवाली समुहको लागि ऐउटै जातको जिवाणु भए पनि पुछ्छ। त्यसैले राइजोवियमयुक्त जिवाणुमल प्रयोग गर्दा कुनै कोशेवालीको लागि प्रयोग गर्ने हो ध्यान पुऱ्याउनु आवश्यक छ।

राइजोवियमयुक्त मलको प्रयोगले नाइट्रोजन स्थिरीकरणको मात्रा बढाई जरामा धेरै उपयोगी गिर्खाहरु बनाउँछ। उपयोगी गिर्खाहरुमा उपयोगी राइजोवियम जीवाणुहरु बन्दछ जुन काटेर हेर्दा गिर्खाभित्र रातो, खैरो वा कलेजी रंगको झोल देखिन्छ। त्यसैले राइजोवियम मल प्रयोग गर्न्यो भने कोशेवालीको लागि चाहिने अधिकांश नाइट्रोजनको माग आपुर्ति हुन्छ र बढी भएको नाइट्रोजन माटोमा नै रहने भएकोले माटोको उर्वराशक्ति पनि वढ्छ। त्यसैले कोशेवालीलाई ज्यादै कम मात्रामा रासायनिक मल प्रयोग गरे पुछ्छ र साथै कोशेवाली लगाएको माटोमा पछि अरु वाली (गहु, मकै आदी) लगाउंदा कोशेवालीले लिएर वांकी भएको नाइट्रोजन त्यसलाई उपलब्ध हुन्छ। कोशेवालीमा असल जातको उपयुक्त राइजोवियमयुक्त जिवाणु मल प्रयोग गरी परिक्षण गर्दा भटमासले प्रतिवर्ष ६६ र केराउले ६५ के.जी. नाइट्रोजन प्रति हेक्टरको दरले वायुमण्डलवाट लिन सक्ने कुरा सिद्ध भइसकेको छ। त्यस्तै विभिन्न क्षेत्रमा गरि एको परिक्षणवाट राइजोवियमयुक्त जिवाणुमल प्रयोग वाट कोशेवालीको उत्पादनमा ३०-६५% वृद्धि भएको पाइएको छ।

**ख. एजोटोब्याक्टरयुक्त जिवाणुमल (Azotobacter Inoculum):**

एजोटोब्याक्टरयुक्त जिवाणुमलले स्वतन्त्र रूपमा माटोमा वा वोटविरुवाको जराको वाहिर पट्टि वरिपरी बसी हावावाट नाइट्रोजन स्थिरीकरण गरी उक्त वालीको लागि उपलब्ध गराउँछ।

यो जीवाणुमललाई कोशेवाली वाहेक अन्य सबै वालीलाई जस्तै अन्नवाली, तरकारी वाली, नगदेवाली र फुलको बोटहरूलाई प्रयोग गर्न सकिन्छ । यो जिवाणु मलको प्रयोगको परिक्षणवाट धान, गहूं र मकैवालीमा १२-३०% सम्म उत्पादनमा बृद्धि हुनुको साथसाथै बोटविरुवा तथा वालीलाई बढनमा मद्दत दिने किसिमका पदार्थहरु जस्तो इन्डोल एसिटिक एसिड (Indole Acetic Acid) र जिब्रेलिन (Gibberrelin) बन्दछ जसबाट बोटविरुवा तथा वालीनाली धेरै नै फस्टाउन्छन् ।

एजोटोब्याक्टर विभिन्न जातको हुन्छ तर खासगरी माटो विज्ञान महाशाखा, नार्क, खुमलटारमा एजोटोब्याक्टर कोरोकोकम (Azotobacter corococcum) जातको जीवाणु मल बनाउनमा बढी प्रयोग गरिन्छ ।

#### ग. एजोस्पाइरुलमयुक्त जीवाणुमल (Azospirillum Incoculum):

यो जीवाणु खासगरी मकै, ज्वार, बाजरा, उखु, नेपियर तथा धांसेवालीको जरामा वा माटोमा स्वतन्त्र रूपमा रही हावाको नाईट्रोजन स्थिरीकरण गरी उक्त वालीलाई उपलब्ध गराउन्छ । यो जीवाणु खास गरेर जाडो ठाउंमा भन्दा गर्मी ठाउंको माटोमा बढी पाइन्छ । हाम्रो देशमा यस सम्बन्धमा धेरै काम भएको छैन तापनि बेलावेलामा अन्य देशहरूवाट इनाकुलम मगाई प्रयोग चाहिं गरिएको छ । एजोस्पाइरुलमको खासगरी दुइ जात बढी प्रयोगमा छ । मकैको जरा नजिकैको माटोमा एजोस्पाइरुलम लिपोफेरम (Azospirillum lipaferum) पाइन्छ, भने धान तथा गहूंको जरामा एजोस्पाइरुलम ब्रासिलेन्स (Azasprillum brasiliens) पाइन्छ । यो जीवाणुलाई पनि राइजोवियम र एजोटोब्याक्टरलाई जस्तै प्रयोगशालामा माटोबाट शुद्ध रूपमा छुट्याई बढी प्रांगारिक पदार्थ भएको माटोमा मिसाई मल बनाइन्छ । यो एजोस्पाइरुलमयुक्त जीवाणुमल कोशेवाली वाहेक सबै वाली जस्तै धान, उखु, कपास, मकै, सुर्यमुखी, गोलभेडा, चिया, रबर, नीम तथा विभिन्न धांसहरूलाई प्रयोग गर्न सकिन्छ ।

#### ३. माइक्रोराइजायुक्त जीवाणुमल (Micorrhizal Inoculum or VAM Inoculum):

साधारणतया ढुसी तथा फंगी (Fungi) भन्ने वित्तकै बोटविरुवा तथा वालीनालीलाई रोग लगाउने वा ल्याउने हानिकारक जिवाणु भन्ने वुझिन्छ, तर माइक्रोराइजा जातको फंगी बोटविरुवा तथा वालीलाई चाहिने धेरै उपयोगी जीवाणु हुन् । यो जीवाणु दुइ जातका छन् एक्टोमाइक्रोराइजा (Ectomycorrhiza) र इन्डोमाइक्रोराइजा (Endomycorrhiza) । एक्टोमाइक्रोराइजा विरुवाको जराको वाहिरी भागमा गिर्खा बनाएर बस्छ र पछि यसको माइसिलियाहरु (Mycelia)

विरुवाको जराको भित्रि कोषहरूमा (Cell) फैलिन्छ । इन्डोमाइक्रोराइजा जसलाई भाम (VAM) पनि भन्ने गरिएको छ । यी माटोमा Spore को रूपमा बस्तछन र पछि एक्टोमाइक्रोराइजा जस्तै यसको माइसिलियाहरु विरुवाको जराको भित्रि कोष करटेक्स (Cortex) मा बस्छन् । माइक्रोराइजाले बोटविरुवा तथा वालीको करटेक्स भित्र माटोबाट खास गरी फोस्फोरस सोसेर लिई विरुवालाई उपलब्ध गराउन्छ । याजवालीमा इन्डोमाइक्रोराइजा (भाम) को सम्बन्ध घनिष्ठ रहेको पाइएको छ । फोस्फोरस तत्व मात्र नभई यसले माटोबाट नाईट्रोजन तथा धेरै न्यून मात्रामा चाहिने सुक्ष्म तत्वहरु (Micronutrients) जस्तै कपर, जींक, मोलिब्डेनम, फलाम, सल्फर आदि तत्वहरु पनि बोटविरुवा तथा वालीनालीलाई उपलब्ध गराउन्छ । यी खाद्यतत्वहरुको साथसाथै यी जीवाणुहरूले आफुहरुमा जम्मा गरेको पानी पनि बोटविरुवालाई उपलब्ध गराउन्छ । यो जीवाणुमलको परिक्षणवाट जौको उत्पादनमा बृद्धि भएको पाइएको छ । यो माइक्रोराइजायुक्त जीवाणुमल कोशेवाली, अन्नवाली, फलफुलवाली, तरकारीवाली आदिलाई प्रयोग गर्न सकिन्छ ।

राइजोवियम तथा एजोटोब्याक्टर जस्तै यसलाई प्रयोगशालामा शुद्ध रूपमा सिन्थेटिक मिडियामा निकाल अहिले सम्म सकिएको छैन । त्यसैले यो जीवाणुलाई जोगाई राख्नको लागि याजको जरा, नेपियर धांसको जरा तथा मकैको जरा सहितको माटोलाई गमला वा प्लास्टिक व्यागमा राख्नु पर्छ र यसको ६ महिना पछि वा अर्को वर्ष प्रयोग गरिन्छ ।

#### ट. फोस्फोरसलाई माटोबाट घोल्ने विरुवालाई उपलब्ध गराउने

#### जीवाणुमल (Phosphate Solubilizing Inoculum):

नाईट्रोजन पछि बोटविरुवालाई धेरै चाहिने खाद्य तत्व फोस्फोरस हो । यो खाद्य तत्व माटोमा बोटविरुवाको लागि अप्राप्य अवस्था (जटिल तथा अघुलनशील अवस्था) मा रहेको हुन्छ । जस्तै टाइक्याल्सियम फोस्फेट आइरन र एलुमिनियम फस्फेट । यी जटिल अवस्थामा रहेको फोस्फोरसलाई घुलनशील अवस्थामा परिणत गरेर बोटविरुवाको लागि उपलब्ध हुने अवस्थामा पन्याउन मद्दत गर्ने जीवाणुहरूलाई फोस्फेट सोलुविलाइजिंग जीवाणुहरु भनिन्छ । यी मध्ये सिडोमोनास (Pseudomonas) र बासिलस (Bacillus) चाहिं व्याक्टेरिया जातका जीवाणुहरु हुन र पेनसिलम (Pencillium) र एस्परजिलस (Aspergillus) फंगी जातका जीवाणुहरु हुन । यी जीवाणुहरूलाई पनि प्रयोगशालामा माटोबाट शुद्ध रूपमा निकाली माटोसंग मिलाई मल बनाइन्छ । यो जीवाणुमल सबै वालीहरूलाई प्रयोग गर्न सकिन्छ । हाम्रो देशमा हाल मात्र आएर शुद्ध रूपमा छुट्याई त्यसको इनाकुलम बनाई यसको असर बारे अध्ययन शुरु भएको छ ।

माइकोराइजल र एजोस्पीरुलम इनाकुलमको जस्तै यसको पनि धेरै अध्ययन र अनुसन्धान गर्न बाँकी नै छन् ।

### च. ब्लुग्रीन एल्गीयुक्त जीवाणुमल (Bluegreen algae Inoculum):

यी जीवाणुहरू धान खेत तथा पानी जमेको पोखरी तथा कुलोहरूमा पाइन्छ । नीलो धेरै तथा हरियो कम देखिने यो एल्गी (Algae) पनि आंखाले देख्न सकिन्छ । यसले पनि हावावाट नाइट्रोजन स्थिरीकरण गर्ने भएकोले धानको लागि मलको रूपमा प्रयोग गर्न सकिन्छ । नोस्टक (Nostoc), एनाविना (Anabaena), टोलिपोथ्रिक्स (Tolypothrix) र प्लेक्टोनिमा (Plectonema) को स्थान ब्लुग्रीन एल्गीमा उल्लेखनीय छन् । यो जीवाणुमल धानवालीलाई मात्र प्रयोग गर्न सकिन्छ । यी जीवाणुहरूलाई पानीमा उमारी त्यसपछि पानी सुकाए पछि बनाइन्छ । हाम्रो देशमा एनाविना ब्लुग्रीन एल्गी बढी प्रयोग गरिन्छ । यो जीवाणु धानखेमा एजोला (Azolla) नामक पानीमा उम्हीने भारमा पाइन्छ । यस मलको धानवालीमा गरिएको परिक्षणवाट धानको उत्पादनमा उल्लेखनीय बढ़ि भएको पाइएको छ ।

### जीवाणु मलको महत्व तथा आवश्यकता:

बोटिवरुवा तथा वालीनाली बढन, हुर्कन, फुल्न तथा फल लाग्नको लागि १६ वटा खाद्य तत्वको आवश्यकता पर्दछ । यी मध्ये कार्बन, हाइड्रोजन र अक्सिजन चाहिं हावा वा पानीबाट प्राप्त गर्दछ भने अन्य १३ वटा खाद्य तत्वहरू मध्ये नाइट्रोजन, फोस्फोरस र पोटास बोट विरुवाको लागि धेरै मात्रामा चाहिने भएकोले यसलाई मुख्य खाद्य तत्व (Primary nutrients) भनिन्छ । अन्य १० तत्वहरूलाई सहायक (Secondary nutrients) र सुक्ष्म तत्व (Micronutrients) भनिन्छ ।

नाइट्रोजन तत्व धेरै मात्रामा चाहिने हुंदा यदि विभिन्न वालीहरूको लागि सिफारिस गरिएको मात्रा माटोमा आपुर्ति गर्न सकिएन भने वालीहरू पहेलिएर पुऱ्ङको भई उत्पादनमा कमि त्याउंदछ । यसको साथै बढी उत्पादन दिने उन्नत खालका अन्वाली तथा तरकारी वालीको लागि भन बढी नाईट्रोजन तत्वको आवश्यकता पर्दछ । त्यसैले कृषकहरूमा बढी भन्दा बढी नाईट्रोजन युक्त युरिया मल प्रयोग गर्ने बानी बसेको पाइएको छ । अर्को धेरै मात्रामा चाहिने फोस्फोरसको लागि डाइएमोनियम फस्फेट (DAP) वा सिंगल सुपर फोस्फेट (क्वए) प्रयोग गरिन्छ । तर यो फोस्फोरसको धेरै थोरै प्रतिशत मात्र वालीनालीले प्रयोग गर्दछ र अन्य चाहिं वालीनालीको लागि अप्राप्य अवस्थामा परिणत हुन्छ ।

कृषकहरूले उत्पादन बढी लिने मनसायले लामो अवधि सम्म अत्याधिक तथा असंतुलित मात्रामा रासायनिक मलको प्रयोग गरेको पाइन्छ जसले गर्दा माटोको उर्वरा शक्ति हास हुनुको साथै माटोमा रहेका उपयोगी जीवाणुहरूमा कमि भएको पाइएको छ । यसको साथसाथै युरिया तथा एमोनियम सल्फेट पानीमा अतिघुलनशील भएकोले पानीले बगाएर लगी पानीको मुहान, खोला, कुवा तथा इनारका पानी प्रदूषित हुन गएको छ । जसको अप्रत्यक्ष असर हामी मानव तथा जीवजन्तुहरूमा पर्न गएको छ । कृषकहरूले धेरैजसो खाद्यान्वालीमा प्रत्यक्ष असर पार्ने युरिया र एमोनियम फोस्फेट मात्र प्रयोग गर्ने भएकोले माटोमा अन्य खाद्य तत्वहरूको कमी हुन गई माटोमा असंतुलन आउनुको साथसाथै वातावरणमा समेत असर पारेको पाइएको छ ।

रासायनिक मल हाम्रो देशमा बन्दैन र विदेशवाट आउसकिन्दैन । यसको दांजोमा जीवाणुमल कम खर्चमा हाम्रो आफनै साधन र श्रोतबाट आफ्नै देशमा तयार गर्न सकिन्छ । एक ग्राम जीवाणु मलमा जीवाणुहरूको संख्या लाखभन्दा पनि बढि हुने भएकोले थोरै मात्र प्रयोग गरे पनि पुरदछ । रासायनिक मल जस्तै बढी प्रयोग गरेमा यसले वातावरणमा खराव असर पुऱ्ङाउदैन र साथै मानवस्वास्थ्य र जीवजन्तुको श्वास्थ्यमा पनि प्रतिकूल असर पाईन । त्यसैले संसारभर यी उपयोगी जीवाणुहरूको शुद्ध रूपमा निकाली जीवाणुमल माटोमा प्रयोग गरी खेती गर्ने प्रणालीको प्रचनल बढाउ गएको पाइन्छ ।

(सानु केशरी बज्राचार्य, माटो विज्ञान महाशाखा, नेपाल कृषि अनुसन्धान परिषद, खुमलटारमा वरिष्ठ प्राविधिक अधिकृतको पदमा कार्यरत हुनुहुन्छ ।)




## माधा भुराको समुचित आहारा जुप्लाइटन र त्यसको उत्पादन प्रविधि

मा. इकबाल हुसैन

### पुष्ठभुमी


जुप्लाइटन पानिमा तैरिने सुक्ष्म प्राणि जन्य वस्तु हो । पोखरीमा पानीको रङ्ग खैरो देखिनु जुप्लाइटनको बहुल्यता भएको बुझिन्छ । जुप्लाइटनले फाइटोपलाइटन का साथै स(साना कार्बनिक कणहरूलाई आफ्नो अहाराको रूपमा प्रयोग गर्दछ । सुक्ष्म जुप्लाइटन मुख्यतया ३ प्रजातिका हुन्छन् ।

**(क) रोटिफर :** यो धेरै सानो ०.१ देखि १ मिमि का हुन्छन् रोटिफर आफ्नो जनसंख्यामा धेरै छिटो बृद्धि गर्ने हुनाले कुनै पनि जलाशयमा धेरै संख्यामा हुनसक्छन् । ब्राकिनस, केराटेला, फिलिनिया, एसपालचना, टाईकोसरका




पोलिएरथा ईत्यादी उदाहरण हुन्

**(ख) क्लेडोसेरा:** यो साना र पारदर्शी हुन्छन् । यसको आकार र पौडि खेल्ने तरिकाको आधारमा साधारणतया वाटर फिलिज भनिन्छ । मोईना, डाईफनिया, बोसमिना ईत्यादि यसका उदाहरण हुन् । क्लेडोसेराहरु जिवित प्राकृतिक बैक्टेरिया र डेटरिटस फिलटर गर्ने साधन हो ।



**(ग) कोपेपोडस:** यो तिन प्रकारका हुन्छन् कलानोएडस, साईक्लोपोडस, हरपेक्टोआईडस । कोपेपोडसहरु ०.५ मिमि देखि २ मिमि सम्मका हुन्छन् । साईक्लोपस भिसिनस, ईडियोडाईप्टोमस, मेजोसाईक्लोपस ईत्यादि यसका उदाहरण हुन् । कोपेपोडसहरु मास'जस्तै प्रोटिनस हुन्छन् ।



हरपेक्टोआईडस, नौपिलियस साईक्लोपोडस, कलानोएडस

## महत्व

जुप्लाझटन एउटा मात्रे प्राकृतिक आहारा हो जसले माछा भुराको समुचित विकास र वांचने दरमा बृद्धि गर्दछ । जुप्लाझटनले माछा भुरालाई मिनिरल र भिटामिनको साथै प्रोटीनको आवश्यकता लाई पुरा गर्दछ । माछा भुराको उत्पादन वांच्ने दर इत्यादि भुरालाई चाहिने जिवित प्राणिजन्य वस्तु जुप्लाझटन को उपस्थितिमा भर पर्दछ । हेपर १९९९ ले मागुर माछा भुराको राम्रो विकास र वांच्ने दर को लागि जुप्लाझटन लाई नै उपयुक्त मानेका छन् ।

डाईफनिया, मोईना, ब्राकिनस, र आर्टिमिया जुप्लाझटनको बृहत उत्पादन गर्न सक्ने वैज्ञानिक प्रविधि विकसित भै सकेका छन् । यस लेखमा डाईफनिया, मोईना, ब्राकिनस को सजिलो बृहत उत्पादन गर्ने प्रविधि विस्तार रूपमा प्रस्तुत गरिएको छ ।

## **मोईनाको बृहत उत्पादन**

मोईनाएक आर्थिक दृष्टिकोणले सस्तो जिवित दानाको रूपमा लिन सकिन्छ । थाईल्याण्डमा पनि मागुरको फाईको लागि, मोईनालाई राम्रो र व्यवहारिक दानाको रूपमा मानिन्छ । यसका लागि साधारणतया मोहिना माईकोकोपा को खेति गरिन्छ । यसको जिवन चक्र सानो र ४ दिनमा पुरा हुन्छ । बृहत रूपमा उत्पादन गर्नको लागि ५०० वर्ग मिटरको सिमेन्ट टेंकमा २० से.मी. पानी भर्नु पर्दछ । फिसमिन (१७५) सोयाविन मिल (१४५), पिनट मिल (२४५), राईसब्रान (३०५), धान (१५५), भिटामिन र मिनिरल मिक्सचर (१५) को मिश्रणवाट तैयार पारिएको ७ के.जि. को मिश्रणलाई टैंकको पानी भित्र मिसाई २४ घण्टाको लागि छोड्नु पर्दछ । अर्को दिन २५० ग्राम मोईनालाई टैंकको पानी भित्र ईनोक्लेट गर्नु पर्दछ र तिन दिनको लागि नचलाई छोड्नु पर्दछ । चौथो दिनमा ४३० ग्राम, पाँचौं दिनमा ६०० ग्राम र छैठौं दिनमा १.५ के.जि. सम्म मोईना हार्भेस्ट गरिन्छ ।

## **डाईफनियाको बृहत उत्पादन**

मोईना जस्तै डाईफनियाको खेति गरिन्छ । लगभग ८ देखि ९ दिनमा १०,००० प्रति लि.को घनत्व डाईफनियाको उत्पादन भएको पाईन्छ ।

## **ब्राकिनसको बृहत उत्पादन**

सिफे (CIFE) मुम्बईमा तरल सलरी को प्रयोग गरि ब्राकिनस् प्लीकाटिलिसको खेति गरिएको पाईएको छ । यो तरल सलरी प्रागरिक र रसायनिक सलरी वाट वनाईएको हुन्छ । सिमेन्टेड टैंकको नुनिलो पानीमा तरल सलरि ४ एम.एल. प्रति लिटर को हिसावले पहिलो तिन दिन सम्म प्रयोग गर्नु पर्दछ । चौथो दिनमा ब्राकिनस्, प्लीकाटिलिस् (१५० गोटा प्र.लि. पानी) टैंकको पानीमा ईनुक्लेट गर्नु पर्दछ । सातौं दिनमा १.५ लाख प्रति लिटरको हिसावले हार्भेस्ट गरिन्छ ।

यसरी माथि उल्लेखित प्रविधि वाट बृहत उत्पादन गरिएको जुप्लाझटन लाई नर्सरी पोखरीमा माछा भुरा हुर्काउनको लागि प्रयोग गरिन्छ ।

## **नर्सरी पोखरीमा जुप्लाझटन को उत्पादन**

नर्सरी पोखरीमा जुप्लाझटन उत्पादन गर्नको लागि प्रागरिक र रसायनिक मलको समुचित प्रयोग गर्नु पर्छ । त्यसका लागि निम्न कार्यहरू गरिन्छ :

नर्सरी पोखरीलाई ७ दिन सम्म राम्री सुकाएर भारपातहरु सबै उखेलेर सफा गर्नु पर्दछ । घर पोत्ने चुन ५०० के.जि. प्रति हेक्टरका दरले पोखरीको पिंधमा चारैतर छर्नु पर्दछ । त्यस पछि पोखरीमा ७० देखि ७५ से.मी. पानी भर्नु पर्दछ । गाई वस्तुको गोवर मल १००० के.जि. प्रति हेक्टर प्रति हप्ताका दरले भुरा हुर्काउन्जेल सम्म पोखरीमा राख्नु पर्दछ । रसायनिक मलमा साधारणतया युरिया र डि.ए.पि. क्रमशः पृति हेक्टर २ के.जी. र २१ के.जि. का दरले प्रत्येक हप्तामा प्रयोग गर्नु पर्दछ । यसरी र सायनिक र प्रागरिक मलको प्रयोग नर्सरी पोखरीमा गरि रहन्दा माछा भुरा लाई निरन्तर रूपमा जुप्लाझटन को उपलब्धता भइ भुराको बाच्ने दरमा बृदी हुन्छ ।

## **References**

Sinha V.R.P. 1993. A compendium of aquaculture technologies for developing countries, pp. 110-113. Oxford and IBH publishing co. pvt. Ltd. New Delhi, India.

## रहर खेती प्रविधि

कृष्ण प्रसाद धिताल

प्रा.अ.टि ५)

रा.को.बा.अ.का. रामपूर

### परिचय :

रहरको उत्पत्ति स्थान पुर्वी भारतको East Indies र अमेरिकाको उष्ण प्रदेशलाई भनिन्छ, भने दोस्रो उद्गम स्थल अफ्रिकालाई मानिन्छ।

नेपालमा कोसेवाली कुल खेती गरिएको जमीनको करीब १०% वा ३९९५५७ हेक्टर मा खेती गरिन्छ। स्वास्थ जीवनको लागि प्रति व्यक्ति प्रति वर्ष ३६ के.जी दाल आवश्यक पर्छ तापनि हाम्रो देशमा प्रति वर्ष प्रति व्यक्ति ९ के.जी. मात्र दाल उपलब्ध छ।

नेपालमा रहरको २०९८८ हेक्टरमा खेती भई १९२४५ मे.टन उत्पादन भईरहेको छ भने औसत उत्पादन ११७ के.जी. मात्र छ। किसानले उन्नत वित्त रसायनिक मल उन्नत तरिक अपनाई खेती गरेमा १५(२० क्वीन्टल प्रति हेक्टर उत्पादन लिन सकिन्छ। विगत वर्षको आंकडा केलाएर हेर्दा रहरको खेतीमा ओइलाउने रोग, फूर्से रोग, भाइरस रोग (बांझोपन), कोसामा प्वाल पार्ने किराल गर्दा कमस घड्दै गएको देखिन्छ।

नेपालमा रहर मूख्यत रुखो पाखो भिरालो जग्गामा रहर एक्लो बाली वा मकै संग मिश्रीत तथा घूसूवा बालीको रूपमा लगाईन्छ। पुर्वि तराईका जिल्लाहरुमा धान लगाउने बालीको आलीमा रहर लगाउने र रहरको बाली लिने प्रथा उहिले देखि चली आएको छ। उहि प्रथालाई उन्नतप्रविधि अपनाई पश्चिमी जिल्लामा आलीमा रहर लगाउने र नयां प्रविधि अपनाई खेर गएको आलीको सदूपयोग गरि क्षेत्रफल बढाउनुको साथै उत्पादन पनि बढने कूरा निर्विवाद छ।

रहर बढी उत्पादनको आवश्यक प्रविधिहरु खास गरेर उन्नत जात, वित्त दर, रसायनिक मलखाद बाली संरक्षण खेत देखि भण्डारण सम्मको उचित प्रविधिको साथै आलीमा रहर लगाउने प्रविधिलाई प्राथमिकता दिई उत्पादन र क्षेत्रफल बढाई गरिबी न्युनिकरण गर्न सकिने छ। नेपालमा मुख्यतया दूई जातका रहरहरु लगाईन्छ।

१. छोटो अवधिमा हूने रहरहरु :*Cajunus cajan var. flavus (tur)* छोटो अवधिमा पाक्ने, कम उचाई हूने, पहेलो फुल फूल्ने, कोसाहरु साधा (Plain) भएको हून्छ। यि जातहरु रामपूर रहर १, आई.सि.पि.एल. ८६००५, उपास १२०, आई.सि.पि.एल. १४६ आलीमा लगाउन उपयूक्त हून्छ।

२. लामो अवधिमा हूने रहरहरु :*Cajunus cajan var. bicolor (Arhaor)* लामो अवधिमा पाक्ने, बढी भ्रयाङ्गीने, अग्लो हूने, फुलहरु पहेलो वा कलेजी रंगको, धर्सो हूने कोसाहरु प्राय कालो रंगको ४/५ दाना लाग्ने जातहरु आई.सि.पि.एल. ८४०७२, आई.सि.पि.एल ३६६, आई.सि.पि.एल ८७३३, पि.आर ५११४ र बागेश्वरी यि हून।

### आर्थिक महत्व

रहरको दालमा २०-२२% प्रोटीन पाईन्छ, जसको उपयोगले गर्दा मालन्युट्रिसन (खाउटे लूला लंगडा) हूनबाट जोगाई स्वास्थ जीवनयापन बनाई राख्न मद्दत गर्दछ।

- रहरको जरा निकै गहिराई सम्म जाने भएकोले भुक्ष्य हूनबाट बचाउछ।

- रहरको जरामा पाइने गिर्खा (राईजोवियम) ले हावाबाट नाईटोजन सोसेर लिन्छ र उक्त विरुवाले नाईटोजन लिनुका साथै पछि लगाउने बालीलाई नाईटोजन दिन्छ।

- १ हेक्टरमा लगाइएको रहरको पातले १७५ क्वीन्टल गोबरको मल बराबर प्रांगारिक पदार्थ दिने अनुमानित छ। भरेको पातबाट ३०-३५ के.जी. नाईटोजन प्रतिहेक्टर प्राप्त हून्छ। यि दौबै पात र गिर्खाबाट प्राप्त नाईटोजन ४० के.जी. प्रति हेक्टर प्राप्त हून्छ (Sheldrake et. al (1979)

- राईजोवियम लटपटाईएर रोपेको रहरको उत्पादनमा १०/६५% बढी फलेको पाईयो। (Subedi et.al) राईजोवियम लाई १०% चीनी धोल या उखूको रस (ज्यागरी) रसमा मिलाई विताई लेपन गरी रोजे।

### हावापानी

अध्ययन अनूसार उष्ण र नातिउष्ण गरम हावापानी अर्थात् १९°-४३° सेल्सीयस तापकम्को स्थानमा रहर खेती गर्न सकिन्छ। रहर राम्रो बृद्धिको लागि २९°-३६° सेल्सीयस तापकम उपयुक्त रहन्छ। त्यसैले २०°-२८° सेल्सीयस फुलफुल्नको लागि उपयुक्त तापकम हो। १६° सेल्सीयस भन्दा तल तापकम ३६° मा बोट बृद्धिमा असर पर्दछ। रहरको फुल एकनाससंग बिहान ८.०० बजे देखि ३.०० बजे सम्म खूल्दछ र त्यसैबेला पोलिशेचन हून्छ। ८०-९०% फुलहरु कोसा नलागीकन भर्दछ।

### माटो

रहरबाली जूनसूकै माटोमापनि खेती गर्न सकिन्छ। तर राम्रो उत्पादन लिन बलौटे दोमट माटो उपयुक्त हून्छ।

### आलीमा लगाउने उन्नत रहरका जातहरू :

लगाउन त जूनसूकै जातका रहरहरू आलीमा लगाउन सकिन्छ । तर ठूलो अग्लो हूने भ्यागिन जात *Cajunus cajan* var. bicolor (Arhaor), १०/११ लामो अवधिमा पाक्ने, बढी भ्याङ्गीने, अग्लो हूने, फुलहरू पहेलो वा कलेजी रंगको धर्सो हूने कोसाहरू प्राय कालो रंगको कोसामा ४/५ दाना लाग्ने जात आई.सि.पि.एल. द४०७२, आई.सि.पि.एल ३६६, आई.सि.पि.एल द४७३३, पि.आर ५११४ र बागेश्वरी यि जातहरू एकलो बालीको लागि उपयुक्त हुन्छ । यि जातहरू ढिलो पाक्छ, धेरै भ्याङ्गीन्छ, हावाहूरीले लडाउछ, खेतबारीलाई सेप बनाउदछ र बढी चरा मूसाले क्षति पार्दछ । त्यसैले उन्नत जात *Cajunus cajan* var. *flavus* (tur) छोटो अवधिमा पाक्ने, कम उचाई हूने, पहेलो फुल फूल्ने, कोसाहरू साधा(Plain) भएको हून्छ । यि जातका रहर छोटो समयमा पाक्ने नभयागिने, धेरै फल्ने, रोग किरा कम लाग्ने र अम्पूर रहर(१, आई.सि.पि.एल. द४००५, उपास १२०, आई.सि.पि.एल १४५ जस्ता जातहरू आलीमा लगाउन उपयुक्त हुन्छ ।

### खनजोत तथा लगाउने तरिका :

खेतबारीलाई २/३ पटक खनजोत गरी भारहरू भिकी मलखाद मिलाई लाईन लाईनमा लामो अवधिमा पाक्ने जातको लागि लाईन देखी लाईनको दुरी ७५ से.मी.र बोट देखी बोटको दुरी २५ से.मी. मध्ये अवधिमा पाक्ने जातको लागि लाईन देखी लाईनको दुरी ६० से.मी. बोट देखी बोटको दुरी २० से.मी र छोटो समय अवधिमा पाक्ने जातको लागि लाईनदेखी लाईनको दुरी ४०/५० से.मी. बोट देखी बोटको दुरी १५/१६ से.मी. मा रोप्नु पर्दछ । आलीमा रहर रोप्दा एकबोट देखि अर्को बोटको दुरी २० देखि २५ से.मी. अर्थात् ४/५ विरुवा प्रति मिटर आलीमा रोप्नु पर्दछ । नेपालमा रहर मुख्यत रुखो पाखो भिरालो जग्गामा रहर एकलो बाली वा मकै संग मिश्रीत तथा घूसूवा बालीको रुपमा लगाईन्छ ।

### लगाउने समय :

रहर जेठ महिनाको शुरू देखि आषाढ अन्त्य सम्म लगाउन सकिएपनि जति ढिलो लगायो उती उब्जनी कम रोग किरा बढी पाईन्छ । आषाढ १ (जुन १५) मा बढी उत्पादन लिनको लागि उपयुक्त लगाउने समय हो ।

### मन्त्रखाद :

साधारणतया रुखो बारीमा रहरको खेति गरिने भएकोले खेती गर्नु पर्व १०-१५ टन प्रांगारिक मल दीई खेत तयार पार्नु पर्दछ । बारी तयार भएपछि रहर रोप्नु भन्दा अघि रसायनिक खाद २०:४०:२० के.जी. एन.पि.के. प्रति हेक्टरका दरले अर्थात् ४ के.जी. डि.ए.पि. र १ के.जी. पोटास प्रतिकटठामा रहर रोप्नु पर्दछ ।

### गोडमेल

वर्षा समयमा लगाउने भएकोले रहर सगै अन्य भारपातहरू पनि उम्रने भएकोले रहर रोपेको २२-२५ दिनमा १ पटक राम्रो संग भारपात हिकिदिनु पर्छ र पछि रहरको बोट बढेपछि भार पातलाई बढन दिईन ।

### बाली संरक्षण :

रोग किरा लाग्नु अगावै बाली संरक्षण गर्न निम्न कूराहरूमा विशेष ध्यान दिएमा ५०-७५% बाली संरक्षण हूनुको साथै किटनाशक विषादीमा हुने खर्चलाई बचाउन सकिन्छ ।

- उचित समय वा जेठको पहिलो हप्ता (मे महिना) मा रहर लगाउनाले कोसे गवारोले १०% भन्दा कम क्षति देखायो भने जेठ १५ देखि आषाढ १५ सम्म रोपेमा १५-२०% र आषाढ १५ पछि रोपेमा २०-४०% क्षति भएको पाईयो (Chandel et.al. 1994)।
- उन्नत तथा रोग किरा निरोधक बिउ लगाएर (आई.सि.पि.एल द४०७२, आई.सि.पि.एल द४७३३, आई.सि.पि.एल ७०३५ र हरका जातहरू ओइलाउने, सूक्ने र बांझोपना (नफल्ने) नीरोधक जातलगाई बढी उत्पादन लिन सकिन्छ ।

### रहरबालीमा लाग्ने किराहरू :

रहरबालीमा किरा प्रशस्त मात्रामा लाग्ने भएकोले किरा नियन्त्रण गर्न अति जरुरी छ । मूख्यतया कोसामा प्वालपारी कोसा खाली पारी दिने कोसे गवारो यो बालीको प्रमूख शत्रु हो । यसको अलावा पड फ्लाई (कोसे भिंगां) र मिलिवरगले रहर बालीलाई नोक्सान पूर्याउदछ । यिनिहरुको नियन्त्रण गर्न निम्न विषादी उचित समयमा रहर बारीमा छर्नु पर्दछ ।

### गवारो नियन्त्रण :

मौसम बादल, कूरी लामो समय सम्म लागेमा रहरको फुल ५०-८०% फुलहरू भर्दछ उक्त समयमा वेविष्टीन २ ग्राम थायोडान २ एम.एल १ लिटर पानीमा १ थोपा निर संग मिसाइ सांझ पख छरेमा कोसे गवारोको लार्भा नियन्त्रण हुन्छ ।

### एच.एन.पि.भि.

रहरमा लाग्ने कोसे गवारो नियन्त्रण गर्न चना रहरमा लाग्ने गवारोको लार्भा जम्मा गरी बनाएको एच.एन.पि.भि. ३ एल.इ (लार्भा इकमेलेन्ट) १ लिटर पानीमा १ थोपा निर संग मिसाइ सांझ पख छरेमा कोसे गवारोको लार्भा नियन्त्रण हुन्छ ।

### ब्रूकिड (*Callosobruchus* spp.)

१. बिउ भण्डारण गर्नुअद्य चित्यान द५ मा पुऱ्याइ भण्डारण गर्नुपर्छ ।
  २. स्टोरमा राख्ना लाग्ने किरा ब्रूकिड (Bruchid) को नियन्त्रण गर्न निम्न तरिका अपनाउन सकिन्छ ।
- (क) सेल्फस चक्की, मालाथायन धूलो जस्ता विषादी प्रयोग गरी स्टोरको किरा नियन्त्रण गर्न सकिन्छ ।

- (ख) बिउलाई खाने तेल दली भण्डारण गरेमा कीराबाट हुने क्षतिबाट बचाउन सकिन्छ ।
- (ग) निमको धूलोमा बिउ मिसाएर राखेमा कीराले बिउलाई हानी पुऱ्याउन सक्दैन ।

### उञ्जनी

नेपाल रहरको सरदर उत्पादन ९७ के.जी. प्रति हेक्टर भएको पाईन्छ । किसानले विशेष ध्यान दिएर उन्नत प्रविधि अपनाई खेती गरेमा १५(२० क्वीन्टल प्रति हेक्टर वा ५०/६० के.जी. प्रति कठ्ठा उत्पादन लिन सकिन्छ ।

### सन्दर्भसुची

- राजभण्डारी विनायक (१९८४) ग्रेनलेगूम अफ नेपाल
- यादव नलवकिशोर (२०५१) रहरको उन्नत उत्पादन, प्रविधि नेपाल कृषि अनूसन्धान परिषद
- Dahiya S.S , Chauhan Y.S. Johansen, C. and Shanower T.G. (1999) Adjusting Pigeonpea Sowing time to manage pod borer. International Chickpea Pigeonpea Newsletter.
- Bajpai G.C. Singh D.P. and Tripathi, H.S. (1999) Reaction of Pigeonpea Cultivars to a sudden

# एक गाउँ एक उत्पादन

## One Village One Product

होम राज विष्ट  
कृषि प्रसार अधिकृत  
जि.कृ.वि.का कैलाली

### १. पृष्ठभूमी

एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रम सन् १९७९ मा जापानको ओइटा प्रान्तबाट सफलताका साथ सुरु भई विश्वका अन्य मुलुकहरु जस्तै थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, चीन आदि देशमा सफलताका साथ कार्यान्वयन भईरहेको छ। यस कार्यक्रम अन्तर्गत मुख्यतया: कृषिजन्य वस्तुहरुको छनोट गरी ठाउँ विशेष अनुसार खेती गरिन्छ। यस कार्यक्रमलाई छोटकरीमा OVOP पनि भनिन्छ।

नेपालमा पनि जलवायुको विविधताका कारण “एक गाउँ एक उत्पादन” कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना देखिएको हुँदा आर्थिक वर्ष २०६३/०६४ को बजेट वक्तव्य मार्फत निर्यातको सम्भावना भएका वस्तुहरुको उत्पादन वृद्धिको लागि सार्वजनिक निजी अवधारणा अनुरूप यो कार्यक्रम शुरु गरिएको हो। यस कार्यक्रम अन्तर्गत नमुनाका रूपमा प्रथम चरणमा जुनारको लागि रामेछाप र सिन्धुली, बेलको लागि सिराहा, वाँके र वर्दिया, लप्सीको लागि भत्तपुर र रेन्वोट्राउट माछाको लागि नुवाकोट र रसुवा छनौट गरि एको छ भने दोस्रो चरणमा अर्किडको लागि ललितपुर र कृषि पर्यटनको लागि कास्की जिल्लालाई छनौट गरिएको छ।

### २. उद्देश्य

- स्थानीय समुदायको संलग्नता बढाइ वजार माग अनुरूप स्थानीय श्रम र सिपयुक्त वस्तुहरुको विकास तथा मूल्य अभिवृद्धि गर्ने,
- निर्यातयोग्य वस्तुको पहिचान गरि विशिष्ट उत्पादन कार्यद्वारा प्रतिस्पर्धात्मक उत्पादन प्रणालीको विकास र प्रवर्द्धन गर्ने र

### तालिका नं. १

उत्पादन	कार्यक्रम सञ्चालन हुने जिल्ला	कार्यक्रम सञ्चालन हुने गा.वि.स.
जुनार	सिन्धुली, रामेछाप	प्रत्येक जिल्लामा २/२ गा.वि.स
बेल	सिराहा, वाँके र वर्दिया	१-४ गा.वि.स
लप्सी	भत्तपुर	८ गा.वि.स
रेन्वोट्राउट	रसुवा र नुवाकोट	३-५ गा.वि.स
कृषि पर्यटन	कास्की	लेखनाथ नगरपालीका
अर्किड	ललितपुर	२ गा.वि.स

➤ स्थानिय समुदायको गरिवी निवारण तथा आर्थिक विकासमा सहयोग पुऱ्याउने।

### ३. कार्यक्रम कार्यान्वयन समिति

एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि केन्द्रीय स्तरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको संयोजकत्वमा सम्बन्धित सबै सरोकरवालाहरु र हेको एक कार्यक्रम कार्यान्वयन समिति रहेको छ। उक्त समितिले एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रमको लक्ष्य र उद्देश्य अनुरूप सञ्चालन हुने कार्यक्रम/आयोजनाहरुको बजेट स्विकृत गर्ने विभिन्न निकायहरु विच समन्वय गर्ने, कार्यक्रम सशोधन गर्ने, कार्यक्रम लागु भएका जिल्लाहरुमा आवश्यकता अनुसार स्थानीय निकाय, सरकारी कार्यालयहरु, र उद्योग वाणिज्य संघ सम्मिलित उप समिति गठन गर्ने, सहजकर्ताको भूमिका निर्वाह गर्ने र OVOP कार्यक्रमको अध्ययन, अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरु गर्दछ।

### ४. कार्यक्रमको अवधि

आवश्यकता अनुरूप वस्तुको उत्पादन र वजार विस्तारको लागि ५ वर्षको कार्ययोजना बनाई कार्यक्रम अगाडी बढाइएको छ। यो कार्यक्रमलाई सालवसाली रूपमा नभई कम्तीमा रोलिङ कार्यक्रमको रूपमा परिचालन गरिएको छ। कार्यक्रमको प्रगतिको आधारमा सम्बन्धित निकायहरुवाट थप कार्यक्रमलाई थप क्षेत्रहरुमा विस्तार गरि निरन्तरता दिइने नीति लिएको छ। हालसम्म कार्यक्रम सञ्चालन भएका जिल्लाहरुको विवरण तल तालिकामा दिईएको छ।

## ५. आर्थिक स्रोत

यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्ने आवश्यक अर्थिक स्रोत विभिन्न संघ संस्था वाट प्राप्त हुन सक्छ ति संघ संस्थाहरु कृषि तथा सहकारी मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति, गाउँ विकास समिति, नगरपालीका, स्थानिय उद्योग वाणिज्य संघ राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था जिल्ला स्थित कार्यालयहरु र स्थानीय समुदाय तथा समुहहरु आदि हुन्।

## ६. वास्केट कोषको स्थापना र सञ्चालन

एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रमको कार्यान्वयन सरकारी तथा निजी अवधारणमा आधारित हुने हुँदा यस कार्यक्रम सञ्चालन गर्ने केन्द्रीय स्तरमा एक वास्केट कोषको स्थापना गरिएको छ। उक्त कोष व्यवस्थापन गर्ने कृषि तथा सहकारी मन्त्रालयका सहसचिव को संयोजकत्वमा ५ सदस्यीय कोष व्यवस्थापन उपसमिति गठन गरिएको छ।

## ७. जिल्लास्तरिय कार्यक्रम कार्यान्वयन समिति

जिल्ला स्तरमा एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रम सञ्चालनमा समन्वय गर्ने एक जिल्ला स्तरिय कार्यक्रम कार्यान्वयन समिति गठन गरिएको छ। उक्त समितिमा उद्योग वाणिज्य संघको अध्यक्षको संयोजकत्वमा कृषि विकास कार्यालय, जिल्ला विकास समिति र सम्बन्धित सरोकारवालाहरु रहेको छ। ५ जनाको समिति गठन गरिएको छ। उक्त समितिले जिल्ला भित्रको कार्यक्रमको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने जिल्लास्थित विभिन्न निकायहरु विच समन्वय गर्ने आदि कार्य गर्दछ।

## ८. समन्वय/सहयोग गर्ने निकाय

यस कार्यक्रमलाई समन्वय/सहयोग गर्ने निकायहरु कृषि तथा सहकारी मन्त्रालय नेपाल कृषि अनुसन्धान परिषद, उद्योग मन्त्रालय, स्थानिय विकास मन्त्रालय, महिला वालबालीका तथा समाज कल्याण मन्त्रालय, कृषि विभाग तथा मातहतका निर्देशनालयहरु, जिल्ला विकास समिति, कृषि विकास कार्यालय, गाउँ विकास समिति, नगरपालीका, सहकारी कार्यालय तथा महिला विकास कार्यालय, जिल्ला उद्योग वाणिज्य संघ र वैक तथा वित्तिय संस्था आदि रहेका छन्।

## ९. अनुगमन तथा मूल्याङ्कन

एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रमको कार्यसम्पादनको स्तर, प्रभावकारीता गुणस्तर र उपलब्धीहरुको अनुगमन गर्ने जिम्मेवारी कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको हुनेछ। यस

कार्यक्रमको मूल्याङ्कन कार्यक्रम कार्यान्वयन समितिले गर्नेछ। यस समितिले आवश्यकता हेरी स्वतन्त्र निकाय मार्फत पनि मूल्याङ्कन गराउन सक्दछ। यसरी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गर्दा सरकारी, निजी, साझेदारी तथा स्थानीय समुदायको सहभागितात्मक सिद्धान्तवाट गर्ने व्यवस्था गरिएको छ।

## १०. सन्दर्भ सामग्री

एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रम कार्यान्वयन कार्यविधि २०६३, कृषि तथा सहकारी मन्त्रालय, कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्याङ्क महाशाखा सिंहदरवार, काठमाण्डौ।

आर्थिक वर्ष ०६५/०६६ को (प्रथम चौमासिक) प्रगति विवरण, एक गाउँ एक उत्पादन (One Village One Product) कार्यक्रम कार्यान्वयन समितिको सचिवालय, २०६५, कृषि उद्यम केन्द्र/उद्योग वाणिज्य महासंघ टेकु, काठमाण्डौ।



## साना चल्ला मर्ने समस्या

रमेश अधिकारी

कुखुरापालन व्यवसाय विगत एक देशक देखि द्रुतगतिले फस्टाउदै गएको तथ्य हाम्रो सामु प्रष्ठ छ। कुखुरापालन व्यवसायमा पटक पटक विभिन्न समस्याहरूले धक्का दिने गरेको छ। कहिले रानिखेत कहिले मरेक्स रोग कहिले एग ड्रूप सिन्ड्रोम, कहिले लिटिल हर्ट डिजीज र हिजो आज बर्ड फ्लू को हल्लाले सताई रहेको छ। चल्लाको गुणस्तर राम्रो नभएमा शुरुको विभिन्न समस्याहरू देखा पर्दछ। मुनाफा कमाउनको लागि गुणस्तरीय चल्ला हुनु अनिवार्य छ। चल्लाहरूको तौल कम्तिमा ग्राम हुनु पर्दछ। एक नासको हुनु पर्दछ। आंखा चम्किलो हुनु पर्दछ र चल्ला फूटिला हुनु पर्दछ।

### के कारणले चल्ला मर्दछ ?

चल्लाहरू धेरै कारणले मर्दछन्। ति कारणहरू मध्ये निम्न मुख्य कारणले चल्ला मुत्यु हुन्छ।

- (क) वंशानुगत कारण
- (ख) व्यवस्थापकीय कारण
- ग) पौष्टीक आहाराको कारण (रोगको कारण)

### (क) वंशानुगत कारण

यदि माउ कुखुराको वंश गुण राम्रो छैन भने चल्लाहरूको मृत्युदर बढेदछ। यसै कराण कृषकहरूले कुन जातको चल्ला हो? उत्पादकत्व कस्तो छ? उत्पादकत्व कस्तो छ? गुणस्तरीय छ, छैन? अध्ययन तथा जांच वुझ गरेर मात्र खरिद गर्नु पर्दछ। कमसल खालको चल्ला भएमा त्यसबाट कृषकले नोकसानी व्यहोर्नु पर्दछ।

### (ख) व्यवस्थापकीय कारण:

चल्लाहरू हुर्काउदा विशेष ध्यान नदिनाले नै चल्लाहरू बढी मर्दछन्। ब्रुडिङ्ग गर्दा निम्न बुंदहरूमा ध्यान दिनु पर्दछ।

१. चल्ला हुर्काउने भुइमा सफा र सुख्खा ३ इन्च मोटो सोतर (Litter) हुनु पर्दछ।

२. काठको धुलो वा अन्य मसिना कणहरू भएको सोतर राख्नु हुदैन। काठको धुलो चल्लाले खाएमा घाँटीमा अडकीन गै चल्लाको मृत्यु समेत हुन्छ।

३. चल्ला हुर्काउने कोठाको भुइ चिल्लो तथा कागज र काठ आदी ओछ्याएको हुन हुदैन। यस प्रकारको भुइमा चल्लो राम्रोसंग खुट्टा तन्काउन पाउदैन फलस्वरूप खुट्टा सधैको लागि काम नलाग्ने हुन सक्दछ।

४. सयवटा चल्लाहरूको लागि १८-२४ इन्च उचाई भएको र ६-१० फिट चौडाई भएको घेरा प्रयाप्त हुन्छ। चल्लाहरू

ल्याउनु भन्दा २४ घण्टा पहिला देखि नै आवश्यक तापक्रम ब्रुडिङ्ग कोठामा कायम राख्नु पर्दछ। चल्ला हुर्काउने कोठामा बढी तापक्रम भएमा के हुन्छ? स-साना चल्लाहरूको शरीर मा ६०% पानी रहेको हुन्छ। लगातार अवाश्यक भन्दा बढी तापक्रम भएमा चल्लाको शरीरवाट पानी घटै जान्छ। जसले गर्दा चल्लाको शरीरमा पानीको कमी हुन्छ। पानीको कमी १०% मात्र भएमा पनि चल्ला मर्न थाल्दछ। ब्रुडिङ्गमा बढी तापक्रम भएमा चल्लाहरूको दिसा मलद्वारमा टासिन गै त्यसै कारणले पनि चल्लाहरू मर्दछन्।

यदि ब्रुडिङ्गको तापक्रम कम भयो भने पनि चल्लाहरूलाई निमोनिया हुन्छ। चल्लाको फोक्सो निलो हुन्छ। यस प्रकार को अवस्थालाई ब्रुडिङ्ग निमोनिया भनिन्छ। यसको अलावा कम तापक्रम भएमा चल्लाहरू एकै ठाउंमा थुप्रिने हुन्दा एक माथि अर्को खपटीन गै चल्लाहरू मर्दछन्। तापक्रम नपुगेका चल्लाहरूको रोगसंग लड्ने क्षमता कम हुने हुनाले चल्लाको पेटमा रहेको अण्डाको पहेलो भाग राम्रोसंग शरीरले नसोस्ते हुन्दा सो को संक्रमणले पनि चल्लाहरू मर्दछन्।

### समाधानका उपायहरू

चल्लाहरूमा देखिने डिहाईडेशन (शरीरमा पानीको मात्रा कम हुने, सुली टाँसिने, निमोनिया हुने, एकै ठाउंमा थुप्रिने आदि समस्या समाधान गर्नको लागि चल्ला ल्याउनु भन्दा २४ घण्टा अगाडी देखिने ब्रुडिङ्ग गर्ने, कोठालाई तातो बनाई राख्नु पर्दछ। ब्रुडिङ्ग गर्ने कोठाको सबै भागमा एकनासको तापक्रम हुनु पर्दछ। तापक्रम नाप्नको लागि ब्रुडिङ्ग कोठामा थर्मामिटर राख्नु पर्दछ। ब्रुडिङ्ग गर्ने तापक्रम निम्न बमोजिम हुनु पर्दछ।

पहिलो हप्ता ९५ फरेन हाईट

दोस्रो हप्ता ९० फरेनहाईट

तेश्रो हप्ता ८५ फरेनहाईट

चौथो हप्ता ८० फरेनहाईट

### विषादी तथा चोटपटक

साना चल्लाहरूमा विषादीको कराणबाट पनि १०% प्रतिशत वढन जान्छ। हाम्रो देशमा चल्ला मरेपछि के कारणले मरेको छ, भन्ने विषयमा त्यति ध्यान दिने गरेको छैनौ।

दानाको विषाद्तः यदि दानामा दुसी परेको छ, या दानामा विषादी पदार्थ मिसिएको छ, भन्ने चल्लालाई प्रत्यक्ष असर पर्दछ। विषादी दाना। दुसी परेको दाना खाएमा चल्लाहरू मर्दछन्।

### एमोनियाको विषाक्तता:-

भ्रयाल ढोका पर्दाले लामो समयसम्म कोठा बन्द गच्छो भने एमोनिया र्यांस कोठा वाहिर जान पाउदैन । चल्ला भएको कोठामा एमोनिया र्यास बढी भएमा चल्लाको आंखा पोल्ने, दाना कम खाने चल्लाको वृद्धिदर कम हुने, चल्लाको श्वास नलीमा असर गर्ने तथा रक्त श्वाव हुने र अन्य जिवाणुहरूले समेत आक्रमण गर्ने तथा मृत्यु हुने गर्दछ । अतः एमोनिया र्यांस १०० पि.पि. एम जति पुगेमा चल्लाहर मर्दछन् । करीब २५ पि.पि.एम भन्दा बढी मात्रामा एमोनिया र्यास भएमा चल्लाहरूलाई असर गर्दछ ।

**सोतरको विषाक्तता:** काठको धुलो सोतरको रूपमा प्रयोग गर्ने ठाउंमा टेनिनको विषादी हुने गर्दछ । जहां धानको भूस प्रयोग गरिन्छ त्यहां भूस चल्लाहरूले खाएर पनि चल्लाहरू मर्ने पाईएको छ ।

**चोटपटक:** चल्लाहरूलाई खोप दिंदा तथा अन्य कार्य गर्दा सावधानीपूर्वक चलाउनु पर्दछ । जथाभावी चल्लाहरू समाउँदा चोटपटक लागि मृत्यू समेत हुन सक्दछ ।

**सापेक्षित आद्रता:** यदि सापेक्षिक आद्रता बढी भएमा सोतर ओसिलो तथा चिसो हुन्छ । ओसिलो भएमा कक्सिडीया लगायत अन्य जिवाणुहरूले सजिलैसंग चल्लालाई आक्रमण गर्न सक्दछन् र चल्लाहरू मर्दछन् । सोतर ओभानो हुनु पर्दछ । सोतर मुठीमा लिएर भुईमा फाल्दा डल्लो पनु हुदैन, ओभानो हुनु पर्दछ ।

**मुसा, छुचुन्द्रो आदीको आक्रमण:-** बुडिङ्ग गर्ने कोठाको पर्खाल, जाली, भ्रयाल, ढोका आदी राम्रोसंग वनाइएको छेँन भने मुसा, छुचुन्द्रो, न्याउरीमुसा, स्याल आदी पसरेर चल्ला मार्न सक्दछन घर वनाउँदा पक्का वनाउनु पर्दछ ।

**अपर्याप्त ठाउं तथा पानीका भाडाहरू :** चल्लालाई हुर्काउन के कति ठाउंको अवाश्यकता पर्दछ सो हिसाव गरेर मात्र चल्ला राख्नु पर्दछ । सानो ठाउंमा धेरै चल्ला राख्यो भने एक ठाउंमा भिड हुने सोतर चिसो हुने समस्या देखिन्छ । त्यसै गरी दाना र पानी दिने भाडा कम भएमा चल्लाहरूको आपसमा दाना पानी खान प्रतिस्पर्धा हुन्छ, कमजोर चल्लाहरू दाना पानी नै खान नपाएर मृत्यू समेत हुने गर्दछ । अब कति स्क्वायर फिटमा कति चल्ला राख्ने कति दाना र पानीको भाडो राख्ने भन्ने व्यवहारीक ज्ञान प्रत्येक कुखुरा पालकलाई हुन अति जरुरी छ ।

**पौष्टीकताको कारण:** चल्लाको पेटमा हुने पहेलो भागले चल्लालाई अण्डावाट वाहिर नस्केको ४८-७२ घण्टाको समयसम्मको लागि खानेकुरा प्रदान गर्दछ । यसमा प्रसस्त

भिटामिन र माउ कुखुरावाट प्राप्त हुने प्रतिरक्षात्मक शक्ति रहेको चल्लाहरूको वृद्धिदर खसा गरी चल्लाको आन्द्राको अवस्थाले निर्धारण गर्दछ । आन्द्राको अवस्था कि छिटो विकसित भएमा चल्लाको वृद्धिदर पनि बढेछ । चल्लाको शुरुको दिनमा गडवडी भएमा उत्पादनमा कमि आउदछ ।

चल्लाहरूलाई दानाको भाडो ताताको श्रोतको नजिक राख्नु पर्दछ । यसो भन्दैमा बल्वको ज्यादै नजिक पनि राख्नु हुदैन । ताजा दाना मात्र चल्लाहरूलाई दिनु पर्दछ । ज्यादै धुलो दाना दिएमा पनि चल्लाहरू मर्ने सम्भावना हुन्छ । दाना ज्यादै खसो भएमा पनि पाचन प्रणालीमा अम्लीयपन विकसीत भै चल्लाको मुत्यु हुन्छ । खास गरी मकैको टेक्राहरू साना साना हुनु जरुरी छ । कहिले काहि भुक्कीएर २-३ नं को दाना खुवायो भने पनि चल्लाहरू मर्दछन् ।

**भिटामिनहरूले चल्लाहरूको शारीरिक वृद्धिदर तथा मृत्युदरमा निकै ठूलो भूमिका खेलका हुन्छन् ।** भिटामिनको कमीवाट चल्लाको मृत्यु हुने गर्दछ । भिटामिनको कमवाट चल्लाहरू नवढने आंखावाट आसु आउने लँडाउने खुट्टा वारिगाने, घांख नआउने कमजोर हुने आदी लक्षणहरू देखिन्छ । खास गरी भिटामिन ए.डि.इ र के को ज्यादै कमी भएमा चल्लाको मृत्युदर वढेछ । विभिन्न भिटामिनको कमीवाट भिन्न भिन्न प्रकारका लक्षणहरू चल्लाहरूमा देखा पर्दछ । चल्लाहरूमा कुनै पनि समस्या देखिएमा दक्ष पशु चिकित्सक संग प्राविधिक राय सल्लाह लिएर मात्र उपयुक्त औषधि खुवाउनु पर्दछ ।

**(घ) रोगको कारण:** रोगको कारणबाट चल्लाहरूको मृत्युदर निकै बढेछ । खास गरी पेट भित्रको अण्डाको पहेलोको भागमा रोगका संकमण भनै चल्लाहरू मर्दछन् । यसको साथै फोक्सो तथा कलेजोमा विभिन्न असरहरू देखिन्छ ।

धेरैजसो रोगहरू सिधै माउ कुखुराहरूबाट चल्लामा सर्ने गर्दछन् । कतिपय रोगहरू ह्याचरीवाट सर्ने गर्दछन् । जस्तै साल्मोनेला, माइकोप्लाज्मा, एडिनो भाईरस आदि रोगहरू यस अन्तर्गत पर्दछन् । अण्डा नै संकमण भएर रोग सर्न पनि सक्दछ, जस्तै ई-कोलाई, स्टेफाई लोकोकस आदि जिवाणुहरूको असरले अण्डा भित्र भ्रुण नै मर्ने, चल्ला अवस्थामा मर्ने र स-साना चल्लाहरू मर्ने समस्या देखिन्छ ।

साना चल्लाहरूको मृत्यु हुने प्रमुख रोगहरूमा साल्मोनेला र कोलीवेसिलोसिस देखिन्छ । त्यस वाहेक श्वास प्रश्वासको रोग -सि.आर.डि.) गम्वारो रोगले पनि चल्लाहरूलाई निकै सताउदछ । आफ्ना कुखुराहरूमा असामान्य अवस्था देखियो या मृत्यु भएमा दक्ष पशु चिकित्सक कहां पोष्टमार्टम गर्न लैजानु पर्दछ ।

कुखुराहरुलाई चिरेर हेरेपछि के कस्तो रोगवाट मृत्यु भएको हो केही हदसम्म छुट्याउन सकिन्छ। रोग पत्ता लगाएपछि सो रोग विरुद्ध औषधि खुवाएमा चल्लाहरुको मृत्युदर निकै घटेर जान्छ।

**साना चल्लाहरुको मृत्युदर घटाउने उपायहरू:**

१. स्वस्थ, फुतीला र आंखा चम्किला भएका गुणस्तरीय चल्लाहरु मात्र खरिद गर्नु पर्दछ।
२. चल्लाहरु ल्याउनु अगावै ब्रुडिङ्को तापकम कायम राख्ने र उचित व्यवस्था मिलाउने।
३. चल्ला हुर्काउने कोठाको नजिकै अन्य उमेरका कुखुराहरु राख्नु हुदैन।
४. एउटै घरमा कम्पाउण्डमा विभिन उमेर समूहका कुखुराहरु पाल्नु हुदैन।
५. कुखुराको घर या खोरको जैविक सुरक्षाका उपायहरु अपनाउनु पर्दछ।
६. अनावश्यक रूपमा मानिसहरु आवतजावत गर्न दिनु हुदैन।
७. कुखुरा फार्ममा जंगली जनावर, चराचुरुङ्गी, मुसा आदी पस्न दिनु हुदैन।
८. चल्लाहरु ढुवानीगर्दा सकभर नजिकको दुरीमा वसार पसारगर्नु पर्दछ। लामो दुरीमा ढुवानी गर्दा तनाव धपेडीको काणवाट चल्लाहरु कमजोर हुन्छन।
९. चल्ला पाल्नु अगाडी आफू संग उपलब्ध क्षेत्रफल र चल्लाह राख्न सकिने क्षमता वारे यकिन गरेर मात्र आवश्यक मात्रामा चल्ला राख्नु पर्दछ। सानो ठाउंमा धेरै चल्लाहरु राखेमा पनि चल्लाहरु मर्न सक्छ।
१०. खोप तथा ओषधि दिंदा ठाउं सार्दा हल्का ढंगवाट चल्ला चलाउनु पर्दछ। जथाभावी चल्ला समाउदा तनाव उत्पन्न हुन्छ।
११. सिफारिस गरिए अनुसारको गुणस्तरीय खोप लगाउनु पर्दछ। खोप खरिद गर्ने पसलमा विजुली नभएको अवस्थामा खोपहरु सुरक्षीत राख्ने गरिउको छ, छैन यकिन गरेर मात्र खरिद गर्नु पर्दछ। विजुली कहिले काही नभएको समयमा जेनेटर को व्यवस्था हुनु अति जररी छ। अन्यथा खोपले काम गर्दैन।
१२. साना चल्लाहरुलाई मल्टिभिटामिन र भिटामिन ए.डि.ई, सि. र एमिनी एसड दिनु उपयुक्त हुन्छ।



## कृषि प्रसार कार्यक्रममा एकिकृत बाली शत्रुजीव व्यवस्थापन कार्यक्रम (आई. पि. एम.)

- टीकाराम मुलिचा

### परिचय :

एकिकृत बाली शत्रुजीव व्यवस्थापन कार्यक्रम अर्थात् “इन्टर्ग्रेटेड पेस्ट म्यानेजमेण्ट (आई.पि.एम.)” भन्नाले कुनैपनि एक बाली बीरुवालाई बाहिर शत्रुजीवबाट विविध कृषिगत पद्धतीबाट संरक्षण गर्ने एक प्रभावकारी एकिकृत खेती पद्धति हो। विविध वैज्ञानिक प्रविधिहरूको क्रमबद्ध सँगालो हो। प्रविधीहरूको समयोचित प्रयोगको नयाँ तरिका हो। तर यो आफै प्रविधि र नयाँ विधि पनि होईन। एक समुच्च विधि हो।

यो प्रकृया सिकाईको शिद्धान्तमा आधारित पद्धति छ।

यो एक बाली अवधीभरिको एक बाली शत्रुजीव व्यवस्थापकीय विधि हो। कृषि उत्पादन कार्यमा वैज्ञानिक प्रविधीहरूलाई प्रयोग गर्ने श्रृखलाबद्ध तरिकामात्र नयाँ हो। तथापि यो परापूर्वेषी पुराना कृषक समुदायमा प्रचलित विधि पनि छन्। हाल एकिकृत रूपमा संस्थागत भएर आएको छ। यो कार्यक्रम विविध कृषि प्रसार पद्धतिमध्ये अति प्रभावकारी प्रसार साधन भएको छ।

यो विधि बालीको शत्रुजीवको नास गर्नेमात्रै नभएर तिनीहरूलाई बालीमा लाग्नै नदिने, वा लागेको लाई भगाउने, हटाउने, घटाउने, बढन नदिने आदि प्रविधि पनि प्रयोग गराउने पद्धति हो। एकीकृत शत्रुजीव व्यवस्थापनको साँशवत सिद्धान्त अनुरूप प्राकृतिक कृषि वातावरणीय सन्तुलन कायम राखी रोग, कीरा तथा भारपात जस्ता बाली शत्रुहरूको व्यवस्थापन प्रविधि गराउने विधि हो। उपयुक्त प्रविधिको छनौट गर्नेवारे निर्णय लिन सक्ने क्षमता कृषकहरूमा विकास गर्ने विधि हो। यस उद्देश्यले एक बाली, द्विबाली वा वर्ष भरीको बालीचक्रभरी कै विभिन्न बालीहरूमा बाली अवधिभर को आई. पि. एम. कृषक पाठशाला कार्यक्रम संचालन हुन्छन्। उक्त कार्यक्रम स्थलगत कृषक अन्तरकृया गोष्ठी, स्थलगत सहभागितामुलक तालिम संचालन, अनुसन्धानमूलक प्रविधि परिक्षण र छनौट, कृषक पाठशाला दिवस जस्ता कार्यक्रमहरू समावेश हुन्छन्। यो कार्यक्रम कृषिमा प्रमाणित भएका उन्नत प्रविधिहरू स्थलगत रूपमा सहभागितामुलक कृषि पाठशालाको माध्यमबाट कृषि प्राविधिकहरूले कृषकहरूमा र अन्ततोगत्वा कृषकबाट कृषकहरूमा नै जानकारी तथा चेतना जगाई प्रविधि हस्तान्तरण गराउदै कृषक स्वयंलाई आ(आफ्नो खेतबारीमा कृषि पर्यावरण विश्लेषणको आधार मा बाली संरक्षण गर्दा दिगो रूपमा पर्यावरणलाई जोगाई कृषि उत्पादनमा पनि वृद्धि ल्याउन कृषक स्वयंलाई दक्ष बनाउने कार्यक्रम हो।

यो विधि कुनै पनि बालीको उत्पादन लिनका निमित्त त्यस बालीको “बीउ उमार्ने कदमको प्रविधीदेखि त्यो बीउबाट बीरुवा उमेर बढने, हुर्कने, फुल्ने, फल्ने, पाक्ने र बाली थन्क्याउने कदम” सम्मको एक क्रमबद्ध तरिकाको एक

समग्र सँगालो हो। यसमा कृषकले आफ्नो खेतीबालीको आफै निरन्तर होशियारीपूर्वक रेखदेख गर्दछन्। खेतीबालीको रेखदेख गर्दा बालीमा देखिएका केही नयाँ स्वरूपको अभिलेख राख्दछन्। त्यसको विश्लेषण गर्दछन्। समस्याको पहिचान गर्दछन्। तदनुशार आबश्यकताको पहिचान गर्दछन्। त्यसको कारण पहिल्याउँछन्। पत्ता नलागे छलफल चलाउँछन्। छलफलबाट निचोड निकालेर त्यही अनुशारको उपायको खोजी पनि आफै गर्दछन् र वा परिक्षण गर्दछन्। विविध उपायको प्रयोग गर्दछन्। र यसमा बालीको प्रकृति र साधन अनुशार प्रविधि फरक भएपनि सबै बालीको उत्पादन पहलु एउटै हुन्। तर यसले किसान समुदायमा एक प्रकार को नयाँ जागरण पैदा गर्दछ। तसर्थ सबै फराकिलो दृष्टिकोण भएका विशेषज्ञले यसको प्रकृया अनुरूप यो बाली संरक्षणको मात्रै कार्यक्रम नभएर बाली उत्पादनको एक सर्वाङ्गिण खेती प्रणाली हो भन्नु नै बढी युक्तिसंगत हुनेछ। वास्तवमा यस कार्यक्रमलाई कृषि प्रसार कार्यक्रमको एक सर्वोत्कृष्ट विधि र साधन हो भन्न अत्युक्ति हुने छैन। यस कार्यक्रमका मुख्य चार सिद्धान्त छन् :-

- (१) स्वस्थ बाली उज्जाउँ
- (२) खेतबारीको नियमित अबलोकन गराँ
- (३) कृषकलाई दक्ष बनाउँ
- (४) मित्र जीवहरूको संरक्षण गराँ

यी चार शिद्धान्तमा आधारित यो कार्यक्रम किसान समुदायले साँच्चै व्यवहारमा लागु गर्ने हो भने कुनैपनि बाली उत्पादनमा आईपर्ने प्रायः सबै समस्यालाई किसान आफै समाधान गर्न सक्दछन्। आफै समस्यामाथि अध्ययन अनुसन्धान गर्दछन्। र समाधानको उपाय पनि प्रत्यक्ष आफै पत्ता लगाउने र एक अर्कालाई प्रविधि पनि सिकाउँदछन्।

#### कार्यक्रमको प्रभाव:-

यस कार्यक्रमले खासगरी कृषक समुदायमा मुख्यतः दूर्विटा पक्षमा महत्वपूर्ण प्रभाव पार्दछ :-

(क) प्राविधीक पक्ष

(ख) सामाजिक पक्ष

**(क) प्राविधीक पक्ष:-**

(१) बाली उत्पादन र बाली संरक्षण कार्यको लागि कृषि पाठशाला सञ्चालन गरिएको स्थान र क्षेत्रमा सम्बन्धित बाली उत्पादन अध्ययन परिक्षण प्लट नै स्थापना गरी कुनै सिजनको समस्याग्रस्त बाली अवधिभरी ( बाली अनुशार १४ देखि १६ हप्ता सम्म) बाली उत्पादन र बाली शत्रुजीव व्यवस्थापन पक्षमा विविध प्रमाणित प्रविधिहरू प्रयोग गराउँदछ। यसमा बाली रोग, कीरा, भारपात व्यवस्थापनको लागि विविध प्रविधीका प्राविधिक ज्ञान र

शीपमध्ये समयोचित प्रयोगबाट क्षती नियन्त्रण गर्ने किसानलाई हस्तान्तरण गर्दै प्रकृयाको अभ्यास गराउदै उनीहरूबाट नै स्थानीय समस्याको निराकरण गर्ने शीप र क्षमताको विकास उनीहरूमा गराउने कार्य गर्दछ ।

(२) यसले बालीका शत्रुजीवहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने नीम, गाईको गहुँत, साबुन पानी, ज्वानो, तोरीको तेल, सुर्ती, बकाईनो, सिस्नो, असुरो, खरानी, मेवा, तितेपाती, खुर्सानी, हलेदो वा बेसार, बोझो, लसुन, प्याज, गोलभेंडा, तुलसी, टिम्मुर, पाइरेथ्रेम, जालीफुल, सयपत्री फुल, पुदिना, गाँजा, हमाल भोल-२, पिना, केतुकि, रातोमाटो, काठको धुलो, मकैको पिठो, मरिच आदि जस्ता बनस्पतिजन्य प्रविधिका स्थानीय साधनको प्रयोग गरी समस्या समाधान गर्नमा अभ्यास गराउँछ । जसले वातावरणमा कुनैपनि जीवकोलागि खतरा रहैदैन र समस्याको समाधान पनि हुने गर्दछ ।

(३) बालीशत्रु कीरा नियन्त्रण गर्ने परजीवी एबम् जीवाणुहरू व्याक्टेरिया (बी टी), फङ्गस, भाईरस (एन. पी. बी), र निमाटोडको प्रयोग गर्ने जस्ता जैविक प्रविधिको प्रयोग गर्न सिकाउँछ ।

(४) किसानलाई विविध बाली उत्पादन र संरक्षण प्रविधिको ज्ञान र शीप दिएर किसान आफैलाई निरन्तर प्रत्यक्ष सहभागिता गराई प्रत्येक विषयमा प्रजातान्त्रिक पद्धति अनुशार सम्बन्धित किसान समुह कै निर्णय मुताविक कार्यक्रम तय र व्यवस्था गराउदै किसानलाई बैज्ञानिक परि पाटिमा अनुसन्धानमुलक कार्यदक्षताको विकास गराउदै प्रविधि परिक्षण समेत गराउदै किसानलाई दक्ष बनाउने कार्य गर्दछ ।

(५) सम्बन्धित क्षेत्रको कृषि वातावरणमा खलल नपुऱ्याई प्राकृतिक वातावरणको अधिकतम उपयोग गरी अधिकतम बाली उत्पादनमा बढ़ि गराउन सिकाउँछ ।

(६) किसानलाई बीउ, मल, विषादिको उचित मात्रा र परिमाण, सिंचाई तथा अन्य कृषिकर्म गोडमेल, स्याहार सम्भार आदिको उचित प्रयोगबाटे व्यवहारिक ज्ञान र शीप दिलाउँछ । यसमा कीरा अबरोधक जातको प्रयोग, उचित कृषि कर्म खनजोत बाली तथा बाली चक्रको फेरबदल, खेत तथा भण्डारमा सरसफाई, आदिको व्यवस्था गर्न सिकाउँछ ।

(७) बाली अनुशार लहरे तरकारि तथा केही फलफुलमा औँसा नियन्त्रण गर्ने फेरेमोन ट्र्याप, हार्मोनको प्रयोग, हेलीलुर, स्पोडोलुर, आदिको प्रयोग गर्न सिकाउँछ । स्याउको लाही नियन्त्रणमा एफिलिनस माली कीरा, लेडिबर्ड विटल, पतेरो नियन्त्रणमा बाघे खबटे कीरा आदिको प्रयोग गर्न सिकाउँछ ।

(८) भाले कीराको नपुंशकिकरण गरी सन्तानोत्पादनमा बाधा पुऱ्याएर पनि कीरा नियन्त्रण गर्न सिकाउँछ ।

(९) साहै नै महामारीको रूपमा नै रोग र कीरा प्रकोप बढेको र अन्य कृषिकर्मको उपायबाट त्यसको नियन्त्रण नहुने र

अभ भयावह स्थितिको क्षेत्री हुने अवस्था सृजना भएमात्र मानव तथा पशुपंक्ती जीवको लागि कम खतरनाक, र छोटो आवधिक असरबाला विषादिहरूको न्युनतम र न्यायोचित परिणाममा प्रयोग गर्न यस पद्धतिले अनुमति दिन्छ । तर यस कार्यक्रमले विषादि प्रयोगलाई पूर्णरूपेण निषेध नै गर्दछ भन्ने होइन, यसले त्यसो गर्दैन । केवल अनावश्यक तथा वातावरणमा असर पुर्नेगरी कूनै ख्याल नगरी विविध जीवहरूलाई विषादु असर नपुर्नेगरी प्रयोग गर्ने र तरिकामात्र अपनाउन प्रोत्साहन गर्दछ ।

#### (ख) सामाजिक पक्ष:-

(१) मानवोचित ढङ्गले वातावरणको अधिकतम उपयोग र सन्तुलन कायम गर्दै बाली उत्पादनमा न्यायोचित ढङ्गले बाली संरक्षण प्रविधिको प्रयोग गराउँछ । कृषि वातावरणमा रहेका बाली उपयोगी मित्रुजीवहरूको संरक्षण गराउँद, स्थानीय प्राकृतिक श्रोत र साधनको अधिकतम प्रयोगबाट कम भन्दा कम लगानी र क्षतीबाट अधिकतम बाली उत्पादन गराउने कार्य गरेको छ ।

(२) किसानहरूलाई मानवोचित र न्यायोचित परिमाणको कम हानीकारक विषादिमात्र सकभर प्राकृतिक उपजका विषादि प्रयोग गर्नमा सचेतनाको विकास गराई बाली उत्पादन लागतमा न्यूनिकरण गर्न, मानवस्वास्थ्यको लागि समेत उचित खाद्यसामाग्री उत्पादन गराउने कार्य गरेको छ ।

(३) यस आई. पि. एम.कृषक पाठशाला सञ्चालन भएको क्षेत्रमा सो कार्यक्रमको सचेतनाले रायनिक विषादिको प्रयोगमा न्यूनिकरण त भएकै छ, छ, त्यसमाथि रसायनिक विषादि नै प्रयोग नगर्ने प्राङ्गारिक खेतीको विस्तार गर्नमा यसले ठूलो भूमिका खेलेको छ ।

(४) यस कार्यक्रमले प्राविधिक पक्षमा भन्दा सामाजिक पक्षमा बढी प्रभावकारि भूमिका खेलेको छ । किसानको चेतनामा परिवर्तन ल्याएर जन सशक्तिकरणको पक्षमा उल्लेखनीय कार्य गर्दछ । किसान समुदायलाई आफ्ना खेतीबालीको समस्यालाई आफै पहिचान गर्न, त्यसको समाधान गर्नको निमित्त विभिन्न उपायको खोजीगर्न, त्यसलाई प्रयोग र परिक्षण गर्नका साथै सम्बन्धित विषयको भुक्तभागी भई स्वयम् ज्ञाता बन्न एबम् त्यसलाई लागुगर्न सक्षम बनाउने कार्य गर्दछ । त्यसको साथमा साथै सामुदायिक पक्षमा अन्य कृषिविधि विषयको नेतृत्वमा समेत क्षमताको विकास गर्दछ ।

(५) यस कार्यक्रमले महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय सचेतना र नविनतम कृषि प्रविधिको विस्तारमा महिला सहभागितामा उल्लेखनीय प्रभाव देखाएको छ ।

(६) आफ्नो कृषक समुदायको जुनसुकै समस्यालाई सम्बन्धित निकाय वा स्थानमा समाधानको लागि प्रस्तुत गर्ने भावाव्यक्ति र क्षमताको अभिवृद्धि गरेको छ । त्यसबाट जब सामाजिक पक्षमा यसले महत्वपूर्ण प्रभाव देखाउँछ । तब त्यसको साथमा कृषि प्रविधि प्रसार र ग्रहण प्रकृयामा पनि उदेश्यमुलक प्रभाव परेको छ ।

(७) नेपालको उच्च हिमाली, पहाडी क्षेत्रका साथै मधेस र तराई चारै हावापानी र पूर्व पश्चिम जुनसुकै क्षेत्रमा यसले कृषि उत्पादनको सामाजिक जनचेतनाको क्षेत्रमा एक सशक्त लहर फैलाउने कार्य गरेको दृष्टान्त छ। यो बाली उत्पादनको क्षेत्रमा साँच्चै प्रभावकारी कृषि प्रसार कार्यक्रम शिद्ध भएको छ।

(८) बढी भन्दा बढी कृषक समुदायमा आफ्नो समस्या आफै केलाउने परिपाटिको साथै सामुदायिक नेतृत्वको विकास गराउँदै सामुदायिक नेतृत्वको विकास गराउँछ। साथै प्रायः कृषकहरूको सामुहिक सञ्चालको विस्तार गर्न सफल हुँदै गएको छ।

यस कार्यक्रमले किसानलाई दूईवटा पक्षबाट मुल्याङ्कन गर्ने परिपाटिको विकास गर्दछ :-

(क) सबल पक्ष :- प्रत्यैक कार्य र कदममा घटनाको सबलपक्षलाई शुक्ष्म तरिकाले हेर्दछ। सम्बन्धित बालीको लागि सो अवस्था वा प्रकृयाले सकारात्मक परिणाम दिएको वा नकारात्मक परिणामतर्फ नलगेको भए यस प्रकृयालाई सबल पक्षमा गणना गरेर त्यसलाई निरन्तर ता दिन किसानलाई सजिलो र लाभदायक हुने छ। सो कुराको जानकारि राखी आगामी कार्यको तय गर्न लगाउँछ।

(ग) दुर्बल पक्ष :- यदि कुनै कार्य र कदममा घटनाको प्रकृयावाट बाली उत्पादन प्रकृया र बालीको अवस्थामा केही नयाँ नकारात्मक अवस्थाको सृजना भएको देखिएमा त्यसलाई सो कार्य वा घटनाको दुर्बलपक्ष गणना गरेर त्यस प्रकृया वा घटनालाई दोहोरिन नदिने वा सो अवस्था

यस कार्यक्रममा तीन स्तरका सहजकर्ताहरूबाट पाठशाला सञ्चालन हुने गर्दछन् :-

(१) अधिकृत स्तरिय सहजकर्ता :- खासगरि नेपाल सरकार र गैंड सरकारि संघ/संस्थाका अधिकृत स्तरका प्रशिक्षकहरू जो नेपालमा यस कार्यक्रमलाई शुरुवात गर्न गराउन कुनै एकबाली अवधीभरको तालीम पूरा गरेका सहजकर्ता छन्।

(२) सहायक स्तरिय सहजकर्ता :- नेपाल सरकार र गैंड सरकारि संघ/संस्थाका सहायक स्तर कर्मचारीहरू कर्मचारि प्रशिक्षकहरू जो नेपालमा यस कार्यक्रमलाई ग्रामिण क्षेत्रसम्म विस्तार गर्न गराउन कुनै एकबाली अवधीभरको तालीम पूरा गरेका सहजकर्ता छन्।

(३) कृषक स्तरिय सहजकर्ता :- नेपालका विभिन्न ग्रामिण क्षेत्रमा हालसम्म विभिन्न बालीमा खासगरी धानबाली र तरकारी बालीमा एकबाली अवधीभरको तालीम पूरा गरी थप १५ दिनको सहजकर्ता तालिम पूरागरेका कृषक सहजकर्ताहरू छन्।

हालसम्म यो कार्यक्रम नेपालका तराई र पहाडि जिल्लाका विभिन्न गाउँहरूमा यो बाली सरक्षण पद्धति वा बाली उत्पादन एकिकृत पद्धतिको परिचय गराई सकेको छन्। जसबाट प्राविधिक क्षेत्रमा केही नयाँ खेती शुरुवात नभएको स्थानमा नयाँबालीको खेती विस्तार पनि भएको र रसायनिक विषादि प्रयोग भएको स्थानमा विविध एकिकृत व्यवस्थापन तरिका अपनाउन थालेकाले रसायनिक विषादि रहितबाली उत्पादन (प्राङ्गारिक खेती) समेतको बृहद विस्तारिकरण हुन लागेको छ।

तर अब यस कार्यक्रमलाई (१) एक बालीअवधीभर, (२) लगतौ द्विबाली अवधीभर वा (३) पूरा बार्षीक बाली अवधीभर तीन किसिमका कार्यक्रम सञ्चालन हुने भएको छ। अब खासगरी बहुवर्षे बालीहरू जस्तो फलफुलबाली, चिया, कफी, जस्ता विविध बालीहरूमा पनि यो पद्धति शुरु गर्न लागिएको छ। चिया र कफीमा आई. पि. एम. कृषक पाठशाला शुरू गर्न आधार मार्गनिर्देशिका पाठ्यक्रमको तयारि भई सकेको छ, भने फलफुलबालीको लागि तयारि गरी पाठशालाको विस्तार गर्न जरुरि छ।

आउन नदिने व्यवस्थाको लागि सचेत हुन किसानलाई मद्दत पुग्दछ। वा त्यसबाट के नयाँ कार्य गर्न जरुरि पर्दछ, तत्कालै त्यसको निधो गर्दछ।

#### कार्यक्रमको परिणाम:-

(१). यो कार्यक्रम प्रजातान्त्रिक परिपाटीमा आधारित भएकोले किसानको लागि, किसानकै बारेमा, किसानहरू कै माझमा र किसानद्वारा व्यवहारमा उतारिन्छ। यो किसानबाट किसानमा प्रविधि हस्तान्तरण गरिने पद्धति हो। यसको परिणाम किसानले नै निकाल सक्छन्।

(२.) खेतीमा कृषि वातावरणको भूमिका बारे किसानहरूमा ज्ञान दिन्छ, यसबारे शुक्ष्म तरिकाले विचार गर्ने ज्ञान र शीप किसानमा विकास गराउँछ, र ती प्रविधिहरूलाई किसान र सामुदायिक स्तरमा प्रयोगगर्न लगाउँछ।

(३) किसान र सामुदायिक स्तरमा नेतृत्व गर्न, सामाजिक परिवर्तन र विकासका साथै स्थानीय वातावरण व्यवस्थापनमा शीप विकास गराउँदछ।

(४) कृषि उत्पादन कार्यमा आविष्कारिक विधि आफै खेतबारीमा प्रयोग गरेर सिक्ने र ज्ञान र शीपलाई स्थायिरूपमा प्रयोग गर्न, सामुहिक नेतृत्वको विकास गरेर सम्पूर्ण प्रविधि व्यवस्थित र विस्तार गर्न उर्जा प्रदान गर्दछ।

#### कार्यक्रम सञ्चालन स्तर :

- आई. पि. एम. कर्यक्रमको कृषक पाठशाला सञ्चालन कर्यविधि :-
- (क) सर्वप्रथमतः पकेटक्षेत्र तथा व्यावसायिक खेतीमा कुनै समस्याग्रस्त क्षेत्रको बालीको समस्यालाई एकिन वा पहिचान गर्ने ।
- (ख) पहिचान भएको समस्यालाई समाधान गर्न सम्बन्धित किसानहरूले सामूहिक सल्लाह गर्ने र सोको लागि कृषक पाठशाला सञ्चालन गर्न कृषि प्राविधिकसँग छलफल चलाउने ।
- (ग) छलफलबाट सो समस्या समाधानको लागि कृषक पाठशाला नै सञ्चालन गर्ने सल्लाह र निधो भएमा पाठशालाको मागारी जित्ता कृषि विकास कार्यालय वा सो समस्या निदान गर्न सरिक सम्बन्धित संस्थामा निवेदन गर्ने ।
- (घ) निवेदन आएपछि श्रोतको व्यवस्था अनुशार आई. पि. एम. सहजकर्ता, विषय विशेषज्ञ, सम्बन्धित किसानहरू अगुवा तथा जनप्रतिनिधीहरू समेतको सहभागितामा प्रथम पटक स्थलगत कृषक अन्तरकृया भेला र परि चयात्मक गोष्ठी सञ्चालन गर्ने । त्यस भेलामा समस्या पहिचान, आई. पि. एम. को परिचय र महत्व, पाठशाला सञ्चालनको विधीबारे जानकारि र छलफल हुनेछ । जसमा पाठशाला सञ्चालन गर्ने संस्था र स्थानिय कृषक समुहको भूमिका, बाली पात्रो र आधारभूत तथ्याङ्क संकलन, आगामी कार्यक्रम कार्ययोजना तयारी आदि विषयमा छलफल गर्ने । यस भेलामा स्थानीय समस्याग्रस्त क्षेत्रका कृषकहरू, स्थानीय बुद्धिजीवि, समुदायका अगुवाहरू सहभागी हुन सक्नेछन् ।
- (ङ) दोश्रो पटकको गोष्ठीमा छलफल हुने विषयहरू पाठशालामा सहभागी हुने किसानको छनौट, संख्या र नामावली, पाठशाला सञ्चालन गर्ने बाली, पाठशाला सञ्चालन गर्ने स्थान, मिति र समय आदि निधो गर्ने र कृषक समुह गठन गर्ने । र समुहको महत्व, लैडिगक विश्लेषण, सामान्य नियमहरूको निर्माण आदिको निधोगर्ने । यस भेलामा ४०/५० किसानहरूको सहभागिता र हन सक्नेछ । कृषक पाठशालामा अनिवार्य २०-३० किसानको सहभागिता हुनु पर्नेछ ।
- (च) तेश्रो पटक पाठशालाको लागि आवश्यक वाहच र स्थानीय सामाग्रीको एकिन गर्ने तथा व्यवस्थाको लागि जिम्मेवारि तोक्ने र व्यवस्था गर्ने गराउनु पर्दछ ।
- (छ) विविध बालीजन्य समस्यालाई समाधान गर्ने विविध उपायहरूको भण्डारलाई उपयोग गर्न प्राविधिक चेतना र साधनको बन्दोबस्त गर्नु पर्दछ ।
- (ज) अब छलफलमा तोकिए अनुशार पाठशाला सञ्चालनमा समयको पालना गर्ने सम्पूर्ण कार्य कृषक समुहको निर्णयमा हुनेछ । यो कार्यक्रम जुनकुनै पनि आर्थिक श्रोतबाट सञ्चालन गर्न सकिने छ । जस्तो:- कृषि सम्बद्ध निकायहरू, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरि सर

कारि संघसंस्थाहरू, गा.बि.स./ जि.बि.स. तथा विभिन्न सरकारी कोषहरूको अनुदान सहयोग वा कृषक सहकारी/सञ्चालन संघसंस्था वा कृषकहरू कै सकृयतामा आर्थिकश्रोत जुटाएर यो कार्यक्रम सञ्चालन गर्न सकिने छ ।

#### कार्यक्रमको स्तर :-

- (१) आई. पि. एम. कृषक पाठशाला : - यो कार्यक्रम खासगरी पाठशाला कहित्यै पनि सञ्चालन नभएको ठाउँमा शुरुमा गरिने पाठशाला हो । यसमा पूरा नौलो परिपाटीद्वारा कार्य सञ्चालन भएको महशुस गरी गर्ने छन् ।
- (२) कृषक र विज्ञान:- यो कार्यक्रम शुरुमा बाली अवधीभर को आई. पि. एम. कृषक पाठशाला सञ्चालन भईसकेको तर त्यसै स्थान, समुह र तीनै सहभागीहरूद्वारा अर्को वा त्यही समस्यालाई निराकरण गर्न लगत्तै अर्को कार्यक्रम शुरु गरिन्छ ।

#### निष्कर्ष र सुझावः-

- (१) यो कार्यक्रम किसान समुदायमा बढी प्रख्याती कमाई पनि आयोजनाको समाप्तिपछि यसको खास प्राविधि स्थायित्वमा दूरगामी परिणाम र असर रहेको देखिएन । अन्य बैदेशिक आयोजनासरह असरशुन्य देखियो । तसर्थ प्रथम पटक कृषक पाठशाला सम्पन्न भएपछि अनिवार्य रूपमा त्यस समुह वा ठाउँमा सकभर त्यही जग्गामा अनिवार्य लगत्तै अर्को बाली/अर्को सिजनमा कृषक पाठशाला सञ्चालन हुनु अनिवार्य छ ।
- (२) एकपटक तालीम सम्पन्न गरेको कृषक समुहमा, सप्ताहिक नभएपनि मासिक समूह बैठक नियमित बसाल्ने र खेती लगायत विविध सामुदायिक कार्यको लागि छलफल गर्न वा कुनैपनि नयाँ विषयमा छलफल गर्न, नयाँ रचनात्मक कार्य गर्नको लागि सहयोग पुरनेछ र उपयोगी हुनेछ ।
- (३) त्यस समुहमा जि.कृ. बि. का., सेवाकेन्द्र आदिबाट सञ्चालन हुने कृषि कार्यक्रम, तालीमहरूको प्रवाह गर्नुको साथै अन्य चेतना र प्रविधी हस्तान्तरण, प्रोत्साहन र निरन्तरताको लागि कृषि प्राविधिकहरूको नियमित सम्पर्क रहनु समुह परिचालनको लागि बढी उपयुक्त हुनेछ ।
- (४) कृषक पाठशाला सञ्चालन भएका समुहहरूलाई जि.कृ. कि.का.ल दर्ता गरी दिनु उचित हुनेछ र तयस्ता समुहले दर्ता गराउनु उचित हुनेछ ।
- (५) वास्तवमा यो कार्यक्रमको प्रकृति, यथाशक्य कुनै पनि स्थान र बाली विशेषको खेती भएको स्थानमा निश्चित रोग कीराको समस्यालाई पहिचान गरी त्यसको निराकरण गर्न सम्बन्धित किसानहरूको सकृयता र पहलकदमीमा नै

सञ्चालन हुनु पर्दछ । तर प्रविधी प्रसारको ढाँचामा नौलो ठाउँमा लैजानु ठीक हैन । तर सम्भाव्य स्थानमा नभईरहेको खेती निहुँ पारेर शुरु गर्नु र गराउनु अनुचित पनि होईन ।

(६) प्रत्येक त्यस्ता समुहवाट अनिवार्यरूपमा एक वा दुईजना सहभागी कृषक सहजकर्ता तालिममा सहभागी गराई सहजकर्ता तयार गर्नु अनिवार्य छ ।

(७) आई. पि. एम. कृषक पाठशाला सञ्चालनको निमित्त स्थान विशेषको हावापानीलाई विशेष ख्यालराखेर प्रतिकुल असर नपर्ने गरी पाठशाला शुरु गर्नु पर्दछ । नयाँ स्थानमा पहिलोपटक शुरुगरिएको कृषक पाठशालामा अति नै गम्भीरता पुर्वक ध्यान दिनु अनिवार्य छ । कथुङ्गल कार्यक्रम असफल भएमा त्यसभन्दा पछिका समस्त नयाँ कृषिकार्यक्रमले सामुदायिक स्वकृति पाउने छैन । तसर्थ प्रशिक्षकले विशेष निगरानी राख्नु र कृषक समुहवाट नै निरन्तर अनुगमन प्रणालीको व्यवस्था गराउनु अनिवार्य छ । पाठशाला तालिकाअनुभारको समयलेमात्र पाठशाला सफल हुँदैन र पाठशालाको उद्देश्य पूरा हुँदैन ।

(८) यथाशक्य सबै सहजकर्ता बाली संरक्षण प्रविधीमा आफु निपूर्ण र जिज्ञासु हुनुकासाथै कृषकलाई जिज्ञासु बनाउन सक्ने हुनु जरुरि छ । ता कि अप्रत्यक्ष रूपमा प्रत्येक पहलुको प्रक्षेपण र निराकरण प्रकृयालाई कृषकसमक्ष सरल तरिकाले अगाडि बढाउन सकोस ।

(९) सकभर वार्षिक बालीचक्रको पाठशाला सञ्चालन गर्नु बढी उपयोगी हुनु जरुरि छ ।

(१०) तर धनीकिसान बाहुल्य भएको कृषक समुदाय भएको ठाउँमा कार्यक्रम त्यती उपयुक्त हुने देखिदैन, अनुभव छ । किनभने व्यवहारिक कार्यमा संलग्नता कम हुने गर्दछ ।

(११) एक बालीको पाठशालाको प्रकृयालाई अर्कोबालीमा प्रयोग गर्दा अन्य सम्पूर्णबालीमा कृषक आफै शत्रुजीव व्यवस्थापन गर्न सहज हुनेछ ।

(१२) आई. पि. एम. कृषक पाठशाला कार्यक्रम समग्रमा कृषि प्रसारको एक सशक्त माध्य हो जसले कृषक समुदायमा व्यापक आत्मबलको विकास गराउँदछ, साथै नवचेतनाको विकास एवम् नयाँ विकास संयन्त्रको निर्माण गर्दछ ।

(१३) वास्तवमा आई. पि. एम. का सम्पूर्ण प्रकृयालाई मनन् गर्दा केही साँधुरा मनस्थितिका बाहेक अन्य कृषि विज्ञहरूले यसलाई सघन बाली उत्पादन प्रणाली (आई.सि.पी. एम.) सघन कृषि वातावरण प्रणाली (आई.ई. एम.) भन्न राय दिन्छन् । तसर्थ यो बाली संरक्षण

पद्धतिमात्र हैन । किनभने यस पद्धतिमा बाली उत्पादनको शुरुदेखि अन्तसम्मका सम्पूर्ण कृषिकर्म संयुक्त भएर कम लागत, कमभन्दा कम नोक्सानी र कम भन्दा कम उचित संसाधनको प्रयोगबाट उत्पादन गराउने विधि हो ।

(१४) कृषि प्रविधि पक्षको दूरगामी असर रहनको लागि पूर्णरूपेण व्यावसायिक कृषिक्षेत्रमा नै यो कार्यक्रम लैजानु उचित हुनेछ ।

(१५) कृषि उत्पादन प्रविधि स्थायित्वको लागि यस कार्यक्रमको निरन्तरता दिन अनिवार्य रूपमा अनुगमनीय कृषक पाठशाला सञ्चालन गर्न र कार्यक्रम सञ्चालित क्षेत्रमा विभिन्न स्तरमा किसान, गाउँ, जिल्ला, क्षेत्रीय, संघीय र राष्ट्रिय स्तरमा पाठशाला कार्यक्रमलाई सञ्चालिकरण गराई त्यसमा सबै आबद्धगराउन उपयुक्त देखिन्छ ।

#### सन्दर्भ सूचिहरू:-

(१) श्री ५ को सरकार, कृषि तथा सहकारी मन्त्रालय, कृषि विभाग, बाली संरक्षण निर्देशनालय: बाली संरक्षण कार्यक्रमको परिचय, उपलब्धि तथा कार्यविधि: २०६२ ।

(२) श्री गणेश के. सी.-आई.पी. एम. नेप्लीज फार्मर्स न्यू भोक्याबुलारी टू क्वालिटि लाईफ, ए पेपर प्रजेन्टेड टू द ट्रेनिङ अफ एन अफिसर लेभल फ्यासिलिटेटर अर्गानाइज्ड बाय नेसनल सपोर्ट टू आई. पी. एम. प्रोग्राम नेपाल, एफ. ए. ओ. एण्ड प्लाण्ट प्रोटेक्सन डाइरेक्टोरेट, हरिहर भवन ।

(३) टीकाराम मुलिचा- ए रिपोर्ट अन् श्री सरस्वती आई. पी. एम. फार्मर्स फिल्ड स्कुल, दक्षिणढोका, काठमाडौं, सबमिटेड टू सर्पोट टू नेसनल आई. पी. एम. प्रोग्राम इन नेपाल, प्लाण्ट प्रोटेक्सन डाइरेक्टोरेट, हरिहर भवन, एण्ड एफ. ए. २०६२ ।

(४) डा. बिनोद साह- नेसनल आई. पी. एम. प्रोग्राम नेपाल, ए पेपर प्रजेन्टेड टू द ट्रेनिङ अफ एन अफिसर लेभल फ्यासिलिटेटर अर्गानाइज्ड बाय नेसनल सपोर्ट टू आई. पी. एम. प्रोग्राम नेपाल, एफ. ए. ओ. एण्ड प्लाण्ट प्रोटेक्सन डाइरेक्टोरेट, हरिहर भवन, २००३ ।

(५) बाली संरक्षणका स्थानीय प्रविधिहरू- बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललतिपूर आषाढ २०६५, समाप्त ॥

## अण्डा भण्डारण विधि

रमेश नारायण शर्मा

ना.प्रा.स. जि.प.से.का.सप्तरी

### परिचय

अण्डा एक प्रोटीन, भिटामिन र खनिज लवणहरूको आपूर्ति गर्न अति मुख्य श्रोत मध्ये एउटा प्रमुख श्रोत हो । अण्डाको बोक्रामा पनि विभिन्न प्रकारका जीवाणुहरू रहेका हुन्छन् । तिनै जीवाणुहरू अण्डा भित्र पसेर अण्डा विगार्ने गर्दछन् । यस बाहेक अनय विभिन्न जीवाणुहरूले पनि अण्डालाई आकर्षण गर्दछन् । जीवाणुको प्रकृति अनुसार अण्डाको भित्री भागको रंगमा हरियो कालो, दुसी परे जस्तो आदि वरिवर्तन देखिन्छ ।

कुखुराले भखरै मात्र पारेको अण्डालाई उच्च गुणस्तर को मानिन्छ । गुणस्तरीय अण्डा, सफा, स्वच्छ र बोक्रामा केही पनि नटासिएको राम्रो देखिने हुनु पर्दछ । बोक्राको गुणस्तर राम्रो या नराम्रो भन्ने कुरा कुखुरा पालन गर्ने फार्मको व्यवस्थापनमा भर पर्दछ । दानाको गुणस्तर र खोरको व्यवस्थापनमा भर पर्दछ । दानाको गुणस्तर र खोरको व्यवस्थापन राम्रो छ, भने अण्डा पनि राम्रो गुणस्तरको हुन्छ ।

उच्च गुणस्तरको अण्डा उत्पादन गर्न निम्न कुराहरमा ध्यान दिनु पर्दछ ।

१. दिनको ३-४ पटक सम्म खोरवाट अण्डा संकलन गर्नु पर्दछ ।
२. खोरवाट अण्डा संकलन गरिसकेपछि, तिनलाई अण्डा राख्ने कोठामा राख्नु पर्दछ । उक्त कोठाको तापक्रम करीव १५.से. र सोपक्षिक आर्द्रता ७०-८०% हुनु पर्दछ । यस्तो वातावरणमा अण्डा १२ घण्टा सम्म राख्न सकिन्छ ।
३. अण्डालाई उचित तरिकाले “एग ट्रे” मा राखी कार्टुन, नाइल वाक्स आदिमा प्याक गर्नु पर्दछ ।
४. यसरी प्याक गरिसकेपछि भरसक छिटो विभिन्न ठाउँ.मा विक्री वितरण गर्ने प्रवन्ध मिलाउनु पर्दछ । अण्डा उत्पादन र उपभोक्ता सम्म पुने समय सकभर कम गर्ने कोशिस गर्नु राम्रो हुन्छ ।

अण्डा समुचित तरिकलो भण्डारण गर्ने विषयमा जानकारी लिनु पूर्व अण्डा वारे निम्न वृद्धा जानु जरूरी छ :

१. अण्डाको बोका सुख्खा भएमा अण्डाको बोक्रामा भएको प्वालहरू ठूला हुन्छन् । जसले गर्दा ग्यांस र जीवाणुहरू सजिलै भित्र बाहिर गर्न सक्दछन् ।
२. अण्डा चिसो भएमा अण्डा भित्रको भाग पनि खुम्चिन्छ र अण्डा भित्रके हावा रहने ठाउँ ठूलो हुन्छ ।
३. अण्डा पुरानो भएपछि, सेतो भागमा रहेको पानीको मात्रा पहेलो भगमा जान्छ । जसले गर्दा अण्डाको पहेलो भाग लार्य ढोप्ने भिल्ली फुट्दछ ।

**अण्डा भण्डारणका तरिकाहरू:**

**१. अण्डा सफा गर्ने :**

पहिला पहिला अण्डालाई सुख्खा बनाएर ढोपेर सुख्खा राख्ने चलन थियो । त्यसपछि गरम पानीमा सर्फ, सावुन, राखेर धुने चलन आयो । अण्डालाई ३-४ मिनेट भन्दा बुढी समय सम्म गरम पानीमा डुवाएर राख्नु हुदैन । धुने वितके

अण्डालाई सुख्खा पारी हाल्नु पर्दछ । सबै अण्डालाई धुने पर्दछ भन्ने छैन, केवल फोहर भएका अण्डामात्र धुनु पर्दछ । यसरी धुंदा अण्डा आकर्षक पनि देखिने हुदा धुनु राम्रो हो ।

### २. तेलले उपचार गर्ने (Oil Treatment):

थोरै समयको लागि अण्डा भण्डारण गर्नु छ, भने तेल भने तेल छर्कने गर्नु पर्दछ । अण्डा पारेके केही घट्टा भित्र नै तेलमा डुबाउने वा स्प्रे गर्नु पर्दछ । तेल सफा गन्ध नआउने रंग नभएको र खान योग्य हुनु रुरी छ । प्याक गर्नु भन्दा अगाडि अण्डामा रहेको सबै तेल राम्रोसंग तर्काउनु पर्दछ । तेलको तापक्रम १५-३० डिग्री सेल्सियस हुनु पर्दछ । यसले अण्डामा रहेका छिद्र । प्वालहरूलाई बन्द गर्दछ । यो विधिवाट उपचारीत अण्डा कम्तिमा ७ दिन सम्म भण्डारण गर्न सकिन्छ ।

### ३. शीत भण्डारण (Cold Storage) :

यो विधिवाट अण्डालाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ । शीत भण्डारणमा ० डिग्री सेल्सियस तापक्रम र ८०-८५% सापेक्षिक आर्द्रता हुनु पर्दछ । अण्डामा अन्य खाद्य वस्तुको गन्ध सर्वे हुदा उटै स्टोरमा अण्डाकासाथ प्याज, लसुन र अन्य कडा गन्ध आउने वस्तु राख्नु हुदैन । शीत भण्डारणमा ६ महिना सम्म अण्डा राख्न सकिन्छ । यदि तेलमा डुबाएर शीत भण्डारणमा राखिएको छ, भने ८ महिना सम्म पनि सुरक्षित साथ राख्न सकिन्छ ।

### ४. थर्मस्टेलिलाइजेशन (Thermostabilisation):

यस विधि अनुसार अण्डालाई ५५ डिग्री सेल्सियस तापक्रम भएको तेलको भांडोमा १५ मिनेट वा ८५ डिग्री सेल्सियस भएकोते लको भांडोमा १० मिनेट डुबाउनु पर्दछ । यसरी उपचारीत अण्डाको बोक्राको भित्री भाग र सेतो भागको बीचमा एलबुमिनको तह बन्द छ, जसले हावा र आर्द्रता अण्डाको भित्र र बाहिर जान बन्द गरी दिन्छ । साथै अण्डाको बोक्राको प्वालहरू तेलले गर्दा बन्द हुनुका साथै जीवाणुहरू समेत नष्ट हुन्छन् ।

### ५. तरल पदार्थमा डुबाउने :-

गाउंघरमा अण्डा भण्डारण गर्न तरल पदार्थमा डुबाउने गरिन्छ । यो पनि २ तरिकावाट गर्न सकिन्छ :

क) चून पानीमा डुबाएर

ख) सोडियम सिलिकेटमा डुबाएर

**क) चून पानीमा डुबाएर**

यस विधि अनुसार १ लिटर उम्लिरहेको पानीमा १ केजी चून मिलाउने र त्यसलाई सेलाउन दिने । सेलाई सकेपछि त्यसमा ५ लिटर पानी र २५० ग्राम खाने नून मिसाउने । यसरी तयार पारिएको धोल लाई सफा कपडाले छान्ने र एउटा भाडोमा राख्ने यसरी छानिएको भोल भएको भाडोमा अण्डाहरू १ रातसम्म रहन दिने र भोलीपल्ट भिर्की कोठामा सुख्खा हुन दिने । यसो गर्नाले अण्डाको बाहिरी

वोक्रामा क्याल्सियम कार्बोनेट जम्न गई अण्डाको वोक्रामा रहेका छद्र वा प्वालहर बन्द हुन्छन् । यसरी उपचारित अण्डालाई सामान्य कोठाको तापक्रममा पनि महिना दिन सम्म भण्डारण गरी राख्न सकिन्छ ।

### ख) सोडियम सिलिकेटमा डुवाएर

यस विधिमा १ भाग सोडियम सिलिकेट १० भाग पानीमा

मिसाई घोल बनाउनु पर्दछ । उक्त घोलमा अण्डाहरु राखेर एक र तात्मरी डुवाउनु पर्दछ । यसो गर्नाले अण्डाको वोक्रामा सिलिका जम्न गई प्वालहर बन्द हुन्छन् र सुरक्षित साथ लामो समयसम्म अण्डा भण्डारण गर्न सकिन्छ ।

माथि उल्लेखित विधिहर मध्ये कृषकहरुले आफूलाई उपयुक्त विधि अपनाई अण्डालाई सुरक्षित साथ भण्डारण गर्न सक्नु हुन्छ ।

## गतविधि

- प्रदीप ठाकुर

### वंगलादेशमा तरकारी निर्यात

नेपाली टमाटर र बन्दाकोबी पहिलो पटक वंगलादेश निकासी टमाटर र बन्दाकोबी पहिलोपटक पूर्वी नाका कांकडभिट्टा हुदै वंगलादेश निर्यात भएको छ ।

नेपालमा उत्पादन भएका कृषिजन्य वस्तुहरु गुणस्तरीय भएका कारण वंगलादेशमा माग बढेपछि निर्यात गरिएको छ । पहिलो पटक एक हजार डलर बराबरको १५ टन सब्जी फूलवारी बंगलावन्द नाका हुदै बंगलादेश निर्यात भएको छ ।

### विश्व खाद्य दिवस

खाद्य सुरक्षा जलवायु परिवर्तन र जैविक उर्जाका चुनौतिहरु भन्ने नाराका साथ यस वर्षको विश्व खाद्य दिवस काठमाडौंमा मनाइयो । विश्व खाद्य दिवस समिति नेपालको आयोजनामा सम्पन्न उक्त समारोहमा कृषि तथा सहकारी मन्त्री जयप्रकाश प्रसाद गुप्ताले विभिन्न बली, पशुपालन, सामूहिक खेती एवं कृषि जन्य व्यवसायमा उत्कृष्टता हासिल गरका विभिन्न जिल्लाका कृषक व्यवसायी एवं कर्मचारीहरुलाई पुरस्कार वितरण गर्नु भयो । इसिमोडाका मौसमविद डाक्टर अरुण श्रेष्ठले मौसम परिवर्तनले कृषि क्षेत्रमा ठूलो असर पुऱ्याउने भएकोले मौसमी अवलोकन संजाललाई सुदृढ गरी अगाडी बढनुपर्नेमा जोड दिनु भयो । सौ अवसरमा कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री टेक वहादुर थापाले कृषिको व्यवसायीकरण हुनुपर्नेमा जोड दिनु भयो ।

### पुष्प मेला

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवर्द्धनमा हौसला प्रदान गर्ने र प्रतिस्पृष्ठात्मक भावनाको विकास गरी गुणस्तरीय फुल उत्पादनमा टेवा पुऱ्याउने उद्देश्यका साथ ललितपुरमा गोदावरी पुष्पमेला सम्पन्न भयो । प्रतियोगातात्मक सो प्रदीनीमा २० जना व्यवसायीले भाग लिएको र फूलको आकार, बनौट, ताजापन, रङ्ग र स्वास्थ्य हेरी पुरस्कृत गरिएको आयोजनाले जनाएका छन् ।

कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम, पुष्प विकास केन्द्र र फलोरिकल्चर एशोसियसन नेपालको आयोजनामा संचालित उक्त गोदावरी मेलामा सर्वसाधारणका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको थियो ।

### महानिर्देशक वहाली

पशु सेवा विभागका महानिर्देशकमा नेपाल सरकारद्वारा नियुक्त डा. प्रभाकर पाठकले पद बहाली गर्नु भएको छ । बहालीका अवसरमा महानिर्देशक पाठकले कर्मचारीलाई निर्देशन दिई आफूनो पेशा प्रति वफादार रहेर काम गर्न अनुरोध गर्नु भयो ।

डाक्टर पाठकले २०३६ सालमा सहायक पशु चिकित्सकका रूपमा सेवा प्रवेश गर्नु भएको थियो । सौ अवरमा विभाग र अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

### जातको विकास

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको वागवानी अनुसन्धान महाशाखाले गोलभेडा पछि कांक्रो वर्णशंकर जातको विकासगरेको छ । विगत ६ वर्षको अध्ययन पश्चात भक्तपुर स्थानीय जातलाई पोथी इन्व्रेड लाइनसंग क्रस गरी विकास गरि एको यस वर्णशंकर कांक्रो नाम के वान एफ-वान (K1F1) दिइएको छ ।

यसका लहराको प्रत्येक आँख्लामा फल लाग्ने भएकोले भक्तपुर स्थानीय लगायत विदेशवाट आयतीत निन्जा, डाइनाष्ट, मझकोग्रिन लङ्ग जस्ता वर्णशंकर जातको भन्दा ३० देखि शतप्रतिशत सम्म बढी उत्पादन दिने अनुसन्धनमा संलग्न वरिष्ठ वज्ञानिक डाक्टर घले बताउनु हुन्छ । हेर्दा भक्तपुर स्थानीय जस्तै र खांदा त्यतिकै स्वादिष्ट र ३८ डिग्री सेल्सियस सम्मको तापक्रममा पनि तीतोपना विकसित नहुने हुंदा यसको वीउको माग बढेको छ ।

### आलुको नयां जातको विकास

विगत चार वर्षको अनुसन्धान पछि राष्ट्रिय आलुबाली विकास कार्यक्रम, खुमलटारले डुवुवा रोग अवरोधक जातको विकास गरेको छ । पेरु स्थित अन्तर्राष्ट्रिय आलु अनुसन्धन संस्थावाट प्राप्त एल.वी.आर ४० जात र नेपालमा प्रचलित कार्डिनल जातबीच क्रस गरेर यी नया, जातको विकास गरिएको हो । नेपालमा उन्मोचन भै कृषकहरुले खेती गर्दै आएका डिजिरेर कार्डिनल जातहरु उत्पादन क्षमता, पाक्ने अवधि र दानाको रंगको दृष्टिले उत्कृष्ट मानिन्छ । तर यी जातमा डुवुवा रोग सहन सक्ने क्षमता नभएकोले राम्रो उत्पादन लिन अत्यधिक मात्रामा विषादीको प्रयोग गर्नु पर्ने हुन्छ । हाल विकसित जातहरु उत्पादकत्व र गुणस्तरको दृष्टिले प्रचलित आलुका उन्नत जात सरह हुनुका साथै अवरोधक भएकाले कृषकहरुले निकै मन पराएका छन् ।



नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालयद्वारा तोकिएको गुणस्तर बमोजिम आयात गरिएको विदेशी मल।



# "त्रिशक्ति" छाप मलखाद

- उच्च गुणस्तरीय ▪ डबल बोरामा पैकिंग
- उत्पादन बढाउने ▪ गुणस्तर परीक्षण गरिएको



अमोनियम फस्फेट सल्फेट (NPK 20 - 20 - 0 + 13% सल्फर समेत भएको), प्रांगारिक र जैविक मल

जिंक सल्फेट, अमोनियम सल्फेट, सिंगल सुपर फस्फेट, म्यूरेट अफ पोटास, डि.ए.पी., युरिया

मनोज इन्टरनेशनल ट्रेडर्स, बीरगंज, फोन : ०११-५२५५५६६, ५२९८९३

## लेखकहरूको प्रकार र लेखक पारिश्रमिक

### प्रकार

१. मौलिक अध्ययन र अनुसन्धानको नतिजा र खोजको आधारमा

कृषि विकासको विभिन्न पक्षमारु.

दर

रु. १२००-१६००

२. सन्दर्भको आधारमा तयार पारिएको लेख

रु. १०००-१२००

३. अनुभव एवं सफलताको आधारमा तयार परिएको लेख

रु. ८००-१०००

४. जे.टि.एर बुढी आमा

रु. ५००-६००

५. कविता के तपाईंलाई थाहा छ ? कृषि गतिविधि र अन्य छोटा लेखहरू रु. ३००-४००

रु. १५००-२०००

पुस्तिका

फोल्डर

पर्चा

### ग्राहक शुल्क (कृषि द्वे-मासिक)

वार्षिक (व्यक्ति)

रु. ८००-१०००

एक प्रतिको (व्यक्ति)

रु. २०

वार्षिक (संस्था)

रु. १५०

एक प्रतिको (संस्था)

रु. ३०

आजीवन (व्यक्ति)

रु. २०००

आजीवन (संस्था)

रु. ३०००

### खरिदको लागि

पुतिस्का	रु. ५
पोष्टर	रु. ५
फोल्डर	रु. २
पर्चा	रु. १

### कृषि द्वे-मासिकको ग्राहक बन्नको लागि

- कृषि द्वे-मासिक पत्रिकाको ग्राहक बन्न चाहने
- व्यक्ति वा संस्थाले कृषि सूचना तथा संचार
- केन्द्र हरिहर भवनमा आएर आवश्यक शुल्क
- बुझाएर वा जिल्लास्थित जिल्ला कृषि विकास
- कार्यालय वा पशु सेवा कार्यालय मार्फत ग्राहक
- बन्नले आवश्यक नगद बुझाई यस केन्द्रमा
- उक्त नगद जम्मा भएपरी छ, ग्राहक बनाउन
- सकिने व्यहोरा जानकारी गराइन्छ।